

विराटनगर महानगरपालिका, नगर सभाको पन्ध्रौं अधिवेशनको मिति २०८१/०९/२१ मा बसेको बैठकको एजेन्डा र निर्णयहरू:-

क्र.सं.	एजेन्डा	निर्णयको ब्यहोरा
१	चालु आ.व.२०८१/०८२ को अर्धवार्षिक समीक्षा सम्बन्धमा।	सभामा पेस भएको नगर सभाको चौधौं अधिवेशनबाट पारित विराटनगर महानगरपालिकाको आ.व.२०८१/०८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेटको अर्धवार्षिक कार्यान्वयन प्रगति, आय-व्यय विवरण, मुख्य-मुख्य उपलब्धी तथा चुनौति लगायतको अर्धवार्षिक समीक्षा अनुमोदन गरियो।
२	आर्थिक ऐन, २०८१ को संशोधन विधेयक सम्बन्धमा।	नगर कार्यपालिकाबाट स्वीकृत भई सभामा पेस भएको विराटनगर महानगरपालिकाको आर्थिक ऐन, २०८१ को संशोधन विधेयक, २०८१ पारित गरियो।
३	योजना/कार्यक्रम तथा बजेट संशोधन, थपघट र रकमान्तर एवम् थप आयोजनाहरूको सम्बन्धमा।	(क) आ.व.२०८१/०८२ को वार्षिक बजेट तथा कार्यक्रममा वडा र विषयगत महाशाखाहरूको सिफारिस अनुसार अनुसूची-१ बमोजिमको बजेट तथा कार्यक्रम/योजना संशोधन, थपघट, रकमान्तर तथा थप आयोजनाहरू स्वीकृत गरियो। (ख) गत अधिवेशनबाट आ.व. २०८१/०८२ का लागि स्वीकृत अनुसूची-२ बमोजिमका योजनाहरू यस आ.व.मा निर्माण सम्पन्न हुन नसक्ने र सो योजनाका लागि विनियोजित रकम समेत अपुग हुने भएकाले उल्लिखित योजनाहरूलाई आगामी आ.व.मा थप बजेट व्यवस्था गर्नेगरी बहुवर्षीय योजना कायम गरी सञ्चालन गर्ने निर्णय गरियो।
४	एकल महिला सुरक्षा कोष (सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा।	नेपालको संविधानको धारा २२६ एवम् स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२(१) मा भएको व्यवस्था अनुसार एकल महिलाको सशक्तिकरणका लागि आय आर्जनका क्षेत्रमा जोड्न तथा एकल महिलाको सुरक्षा, संरक्षण र उद्धारका लागि कोष बनाई सञ्चालन गर्ने उद्देश्यले विधेयकको मस्यौदा तयार गरी कार्यपालिकाबाट स्वीकृत भई कोशी प्रदेश, गाउँ सभा र नगर सभा सञ्चालन कार्यविधि ऐन, २०७५ बमोजिम सभामा प्रस्तुत भएको एकल महिला सुरक्षा कोष (सञ्चालन) विधेयक, २०८१ पारित गरियो।
५	बेरुजु नियमित गर्ने सम्बन्धमा।	आ.व. २०७३/०७४ देखि २०७९/०८० सम्मको महालेखा परीक्षकको प्रतिवेदनले औल्याएका बेरुजुको सम्बन्धमा अर्थ तथा सार्वजनिक लेखा समितिको सिफारिस अनुसार अनुसूची-३ बमोजिम नियमित गर्ने निर्णय गरियो।
६	विभिन्न मितिका नगर कार्यपालिका बैठकका निर्णयहरूको अनुमोदन सम्बन्धमा।	नगर सभामार्फत गर्नुपर्ने केही महत्वपूर्ण निर्णयहरू तत्कालै गरी कार्यान्वयन गर्नुपर्ने अवस्था सिर्जना भएकाले सभाबाट अनुमोदन हुनेगरी विभिन्न मितिमा बसेको नगर कार्यपालिकाको बैठकबाट गरिएका अनुसूची-४ बमोजिमका निर्णयहरूको अनुमोदन गरियो।
७	विभिन्न समितिहरूको प्रतिवेदन सम्बन्धमा।	सभामा प्रस्तुत गरिएका सभा र कार्यपालिका अन्तर्गतका विभिन्न समितिहरूको प्रतिवेदन अनुमोदन गरियो।
८	विभिन्न नियम, निर्देशिका, कार्यविधि तथा मापदण्डहरूको अनुमोदन सम्बन्धमा।	स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२(२) मा भएको व्यवस्था बमोजिम नगर कार्यपालिकाले विभिन्न मितिमा स्वीकृत गरी लागु गरेका सम्पूर्ण नियम, निर्देशिका, कार्यविधि र मापदण्डहरू अनुमोदन गरियो।



प्रतिलिपि
अधिकृत आठौं

क्र.सं.	एजेन्डा	निर्णयको ब्यहोरा
९	संगठन तथा सर्वेक्षण प्रतिवेदन अद्यावधिक सम्बन्धमा।	विराटनगर महानगरपालिकाको संशोधित तथा अद्यावधिक सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) प्रतिवेदन एवम् सो बमोजिमको सङ्गठन संरचना स्वीकृत गरियो।
१०	कर्मचारीहरूको सेवा अवधि गणना सम्बन्धमा।	साविक स्थानीय निकाय हुँदाको बखतदेखि विराटनगर महानगरपालिकामा कार्यरत रही स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम महानगरपालिकामै स्वतः समायोजन भएका कर्मचारीको उपदान रकम निर्धारणको सम्बन्धमा समायोजन हुनुअघि र कोशी प्रदेशको स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० जारी हुनुअघि समेत विराटनगर महानगरपालिकाको कर्मचारी व्यवस्थापन (सेवा शर्त सम्बन्धी) ऐन, २०७५ र स्थानीय स्वायत्त शासन ऐन, २०५५ तथा नियमावली, २०५६ अनुसार बनाई लागु गरिएको स्थानीय स्वायत्त शासन विनियम-२०५७, विराटनगर उपमहानगरपालिका बमोजिम उपदान तथा अवकाश सेवासुविधा सम्बन्धी प्रयोजनका लागि अविच्छिन्न रूपले सेवा गरेको अस्थायी अवधिलाई समेत सेवा अवधि गणना गरी उपदान तथा अवकाश सेवासुविधा उपलब्ध गराइँदै आइएको र कोशी प्रदेशको स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा ५६(३) मा सरकारी सेवा बाहेकको अन्य सेवाबाट स्थानीय तहमा समायोजन भएका कर्मचारीको उपदानको रकम निर्धारण गर्दा समायोजन हुनुभन्दा अघिको सेवा सम्बन्धी कानूनमा व्यवस्था भएभन्दा ऐनले तोके बमोजिमको उपदानको रकम कम हुने रहेछ भने उपदान रकम निर्धारण गर्दा त्यस्ता कर्मचारीको समायोजन हुनुअघिको सेवा सम्बन्धी कानून बमोजिम हुनेगरी निर्धारण गर्ने व्यवस्था रहेको साथै दफा ९० मा कुनै कर्मचारी नियुक्ति हुँदा तत्काल लागू रहेको तलब, उपदान, निवृत्तिभरण र अन्य सुविधा सम्बन्धी सेवाका शर्तहरूमा प्रतिकूल असर पर्नेगरी परिवर्तन गरिने छैन भन्ने व्यवस्था रहेकोले साविक विराटनगर उपमहानगरपालिका/नगरपालिका/नगर पञ्चायतमा नियुक्ति पाई कार्यरत रहेर विराटनगर महानगरपालिकामा स्वतः समायोजन भई कार्यरत रही स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० जारी भएपश्चात अवकाश हुने स्थायी कर्मचारीहरूको उपदान तथा अवकाश सेवासुविधा प्रयोजनका लागि अविच्छिन्न रूपले सेवा गरेको शतप्रतिशत अस्थायी अवधिलाई समेत सेवा अवधि गणना गर्ने निर्णय गरियो।
११	अस्थायी, करारका कर्मचारीको अवकाश सेवासुविधा सम्बन्धमा।	कोशी प्रदेशको स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा १६ को उपदफा ग(३) मा भएको व्यवस्था बमोजिम प्रदेश लोक सेवा आयोगबाट विज्ञापन प्रकाशन तथा परीक्षा सञ्चालन हुनुअघि सम्बन्धित अस्थायी, करारका कर्मचारी कुनै किसिमले कार्यरत पद र तहको सेवाबाट अलग भएमा (सजायमार्फत वा सेवासुविधा नपाउनेगरी सेवाबाट अलग गरिएको/भएको बाहेकको हकमा) उल्लिखित दफा/उपदफामा "त्यस्तो परीक्षामा सहभागी नभएमा त्यस्ता कर्मचारीहरूलाई स्थानीय सरकारले विशेष सुविधा दिई अवकाश दिने" भन्ने व्यवस्था एवम् सोही ऐनको दफा ९० मा



अधिकृत आउँ

क्र.सं.	एजेन्डा	निर्णयको ब्यहोरा
		भएको "कुनै कर्मचारी नियुक्ति हुँदा तत्काल लागू रहेको तलब, उपदान, निवृत्तिभरण र अन्य सुविधा सम्बन्धी सेवाका शर्तहरूमा प्रतिकूल असर पर्नेगरी परिवर्तन गरिने छैन" भन्ने समेतको व्यवस्थाका आधारमा निज कर्मचारीलाई आयोगबाट विज्ञापन प्रकाशन तथा परीक्षा सञ्चालन नभएसम्मका लागि विराटनगर महानगरपालिकाको कर्मचारी व्यवस्थापन ऐन, २०७५ अनुसार साविकमा उपलब्ध गराइए बमोजिमको अवकाश सेवासुविधा उपलब्ध गराउने निर्णय गरियो।
१२	महानगरपालिकामा गाभिएका साविकका गा.वि.स.बाट समायोजन भइआएका कर्मचारीहरूको उपदान तथा अवकाश सुविधा सम्बन्धमा।	विराटनगर महानगरपालिकामा गाभिएका साविकका गाउँ विकास समिति (बैजनाथपुर र बुधनगर) मा नियुक्ति पाई कार्यरत रहेर उक्त गा.वि.स.हरू महानगरपालिकामा गाभिएसँगै महानगरपालिकामा स्वतः समायोजन भएका कर्मचारीहरूले नियमानुसार पाउने उपदान तथा अवकाश सेवासुविधा महानगरपालिकाको स्रोतबाट उपलब्ध गराउने निर्णय गरियो।
१३	जरिवाना छुट सम्बन्धमा।	विगत आ.व.देखि कर (सम्पत्ति कर, भूमि कर, व्यवसाय कर र बहाल कर) बुझाउन बाँकि रहेका करदाताहरूले सम्बत् २०८२ बैशाख मसान्तसम्म सम्पूर्ण कर एकमुष्ट बुझाएमा नियमानुसार लाग्ने जरिवानामा ८५ (पचासी) प्रतिशत छुट दिने निर्णय गरियो।
१४	संघसंस्थागत चालुतर्फका कार्यक्रमहरूलाई पूँजीगत खर्च गर्ने सम्बन्धमा।	विराटनगर महानगरपालिको आ.व.२०८१/०८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा संघसंस्थागत चालु खर्चतर्फका कार्यक्रमहरूमध्ये सम्बन्धित संस्थाको माग बमोजिम पूँजीगततर्फ गरिएको खर्चलाई अनुमोदन गर्ने र उक्त बमोजिमका चालुतर्फका कार्यक्रमहरू सम्बन्धित संस्थाले पूँजीगततर्फ खर्च गर्न चाहेमा खर्च गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरियो।
१५	छोरी बचाउ-छोरी पढाउ कार्यक्रमका लागि गरिएको खर्च अनुमोदन सम्बन्धमा।	गत आ.व. २०८०/०८१ मा छोरी बचाउ-छोरी पढाउ अभियान शीर्षकमा विनियोजित रकम अपुग भई बहुवर्षीय ठेक्का तथा गौरवका आयोजनाहरू र आ.व. २०७९/०८० का उपभोक्ता समितिबाट सञ्चालित दायित्व सारी ल्याएका तथा भुक्तानी दिन बाँकि योजना/क्रमागत योजनाहरू समेत शीर्षकबाट मिति २०८१/०३/१८ मा गो.भौ.नं. ९५७ बाट रु.११,२५,०००।-, गो.भौ.नं. ९५८ बाट रु.४,७२,०००।- र गो.भौ.नं. ९६० बाट रु.१५,०००।- गरी जम्मा रु.१६,१२,०००।- उल्लिखित छोरी बचाउ-छोरी पढाउ कार्यक्रमका लागि गरिएको खर्चलाई अनुमोदन गरियो।
१६	कार्यपालिका बैठक निर्णय अनुमोदन सम्बन्धमा।	चालु आ.व.२०८१/०८२ मा हालसम्म बसेका नगर कार्यपालिका बैठकको बैठक संख्या १ देखि ४ सम्म भएका निर्णयहरूलाई अनुमोदन गरियो।

अधिकृत आठौं





विराटनगर महानगरपालिका, नगर सभाको पन्ध्रौँ अधिवेशन

अनसूची-१

(निर्णय नं. ३(क) संग सम्बन्धित)

(क) आ.ब. २०८१।०८२ को संसोधित एवं थप कार्यक्रम तथा बजेट

[illegible]

क्र.सं.	आ.ब. २०८१।०८२ को लागी वित्तियोजित बजेट					आ.ब. २०८१।०८२ को लागी संशोधित एवं बप वित्तियोजित बजेट					घट					बप				
	रा.बडिफाई संघीय सरकार	आन्तरिक श्रोत	वित्तिय समानीकरण संघीय सरकार	रा.बडिफाई प्रदेश/स्थानीय सरकार	जम्मा	रा.बडिफाई संघीय सरकार	आन्तरिक श्रोत	वित्तिय समानीकरण संघीय सरकार	रा.बडिफाई प्रदेश/स्थानीय सरकार	जम्मा	रा.बडिफाई संघीय सरकार	आन्तरिक श्रोत	वित्तिय समानीकरण संघीय सरकार	रा.बडिफाई प्रदेश/स्थानीय सरकार	जम्मा	रा.बडिफाई संघीय सरकार	आन्तरिक श्रोत	वित्तिय समानीकरण संघीय सरकार	रा.बडिफाई प्रदेश/स्थानीय सरकार	जम्मा
२५	खर्च निर्वहक																			
२६	सकल प्रगती सार कंकाली गड भवन निर्माण																			
२७	बडा नं. १ को कार्यालय भवन निर्माण																			
२८	२६ अगुम रकम बप																			
२९	बप बहुवर्षीय योजनाहरू अनुसूची (आ)																			
३०	बप नगर स्तरीय योजनाहरू अनुसूची (आ)																			
३१	मुल्गानी र्दिन बाकी बप योजनाहरू																			
३२	२९ अनुसूची (इ) मा संलग्न																			
३३	३० अनुसूची (इ) मा संलग्न																			
३४	३१ अनुसूची (इ) मा संलग्न																			
३५	३२ अनुसूची (इ) मा संलग्न																			
३६	३३ अनुसूची (इ) मा संलग्न																			
३७	३४ अनुसूची (इ) मा संलग्न																			
३८	३५ अनुसूची (इ) मा संलग्न																			
३९	३६ अनुसूची (इ) मा संलग्न																			
४०	३७ अनुसूची (इ) मा संलग्न																			
४१	३८ अनुसूची (इ) मा संलग्न																			
४२	३९ अनुसूची (इ) मा संलग्न																			
४३	४० अनुसूची (इ) मा संलग्न																			
४४	४१ अनुसूची (इ) मा संलग्न																			
४५	४२ अनुसूची (इ) मा संलग्न																			
४६	४३ अनुसूची (इ) मा संलग्न																			
४७	४४ अनुसूची (इ) मा संलग्न																			
४८	४५ अनुसूची (इ) मा संलग्न																			
४९	४६ अनुसूची (इ) मा संलग्न																			
५०	४७ अनुसूची (इ) मा संलग्न																			
५१	४८ अनुसूची (इ) मा संलग्न																			
५२	४९ अनुसूची (इ) मा संलग्न																			
५३	५० अनुसूची (इ) मा संलग्न																			
५४	५१ अनुसूची (इ) मा संलग्न																			
५५	५२ अनुसूची (इ) मा संलग्न																			
५६	५३ अनुसूची (इ) मा संलग्न																			
५७	५४ अनुसूची (इ) मा संलग्न																			
५८	५५ अनुसूची (इ) मा संलग्न																			
५९	५६ अनुसूची (इ) मा संलग्न																			
६०	५७ अनुसूची (इ) मा संलग्न																			
६१	५८ अनुसूची (इ) मा संलग्न																			
६२	५९ अनुसूची (इ) मा संलग्न																			
६३	६० अनुसूची (इ) मा संलग्न																			
६४	६१ अनुसूची (इ) मा संलग्न																			
६५	६२ अनुसूची (इ) मा संलग्न																			
६६	६३ अनुसूची (इ) मा संलग्न																			
६७	६४ अनुसूची (इ) मा संलग्न																			
६८	६५ अनुसूची (इ) मा संलग्न																			
६९	६६ अनुसूची (इ) मा संलग्न																			
७०	६७ अनुसूची (इ) मा संलग्न																			
७१	६८ अनुसूची (इ) मा संलग्न																			
७२	६९ अनुसूची (इ) मा संलग्न																			
७३	७० अनुसूची (इ) मा संलग्न																			
७४	७१ अनुसूची (इ) मा संलग्न																			
७५	७२ अनुसूची (इ) मा संलग्न																			
७६	७३ अनुसूची (इ) मा संलग्न																			
७७	७४ अनुसूची (इ) मा संलग्न																			
७८	७५ अनुसूची (इ) मा संलग्न																			
७९	७६ अनुसूची (इ) मा संलग्न																			
८०	७७ अनुसूची (इ) मा संलग्न																			
८१	७८ अनुसूची (इ) मा संलग्न																			
८२	७९ अनुसूची (इ) मा संलग्न																			
८३	८० अनुसूची (इ) मा संलग्न																			
८४	८१ अनुसूची (इ) मा संलग्न																			
८५	८२ अनुसूची (इ) मा संलग्न																			
८६	८३ अनुसूची (इ) मा संलग्न																			
८७	८४ अनुसूची (इ) मा संलग्न																			
८८	८५ अनुसूची (इ) मा संलग्न																			
८९	८६ अनुसूची (इ) मा संलग्न																			
९०	८७ अनुसूची (इ) मा संलग्न																			
९१	८८ अनुसूची (इ) मा संलग्न																			
९२	८९ अनुसूची (इ) मा संलग्न																			
९३	९० अनुसूची (इ) मा संलग्न																			
९४	९१ अनुसूची (इ) मा संलग्न																			
९५	९२ अनुसूची (इ) मा संलग्न																			
९६	९३ अनुसूची (इ) मा संलग्न																			
९७	९४ अनुसूची (इ) मा संलग्न																			
९८	९५ अनुसूची (इ) मा संलग्न																			
९९	९६ अनुसूची (इ) मा संलग्न																			
१००	९७ अनुसूची (इ) मा संलग्न																			

रा.बडिफाई प्रदेश/स्थानीय सरकार

संघीय सरकार

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१००००००

१

1943
F. H. H. H.
H. H. H. H.

क्र.सं.	विवरण	आ.ब. २०८१।०८२ को लागी विनियोजित बजेट					आ.ब. २०८१।०८२ को लागी विनियोजित बजेट					घट					धप				
		रा.बडिफण्ड सेवाय सरकार	आन्तरिक श्रोत	समानिकरण सेवाय सरकार	रा.बडिफण्ड प्रदेश/स्थानीय सरकार	जम्मा	रा.बडिफण्ड सेवाय सरकार	आन्तरिक श्रोत	समानिकरण सेवाय सरकार	रा.बडिफण्ड प्रदेश/स्थानीय सरकार	जम्मा	रा.बडिफण्ड सेवाय सरकार	आन्तरिक श्रोत	समानिकरण सेवाय सरकार	रा.बडिफण्ड प्रदेश/स्थानीय सरकार	जम्मा	रा.बडिफण्ड सेवाय सरकार	आन्तरिक श्रोत	समानिकरण सेवाय सरकार	रा.बडिफण्ड प्रदेश/स्थानीय सरकार	जम्मा
३५	खर्च निषेधक केन्द्र परिसरमा रहेका सवारी साधनहरूका लागि भित्र, बाहिर र अन्य सामग्री खरिद																				
३६	भण्डारण र सवारी साधनहरूलाई साधनहरूको लागि भित्र, बाहिर र अन्य सामग्री खरिद																				
३७	समानिकरण सेवाय सरकार																				
३८	अन्य समेत तथा सेवाय सरकार																				
३९	केन्द्रको विद्युत ट्रान्सफर्मर, जेनेरेटर, सम्प्रेषण मोटर, एमि, ईन्भर्टर, समोलेबल पम्प, कम्प्युटर, ल्यापटप, ल्याब ईन्सुलेशन, विद्युतिय वायरिङ लगायत विविध मर्मत सेवाय एवं नियमित समिति																				
४०	डेल पपाली भित्र आवश्यक नयाँ स्थानमा हाउस चेम्बर तथा, सेवर ईन्लेट जडान गर्न तथा पुरानो स्थानहरूमा पनि नयाँ पाईप रिप्लेस गर्न आवश्यकता अनुसार पाईप लगायत पाईप फिटिङका अन्य विविध सामान खरिद																				
४१	फर्निचर तथा फर्निचर समेत																				
४२	म.म.म. तथा अन्य उपकरण																				
४३	फर्निचर, फर्निचरको मर्मत, कम्प्युटर, ल्यापटप जस्ता विविध सामग्री खरिद																				
४४	Good Dishes खरिद																				
४५	Jetting Nozzle set खरिद																				
४६	मेसिनरी तथा अन्य उपकरणहरूको आयु लम्बिने वा प्रभावकारी प्रयोग हुनको लागि आवश्यक विविध सामान खरिद, मेसिनरी (ईलेक्ट्रो मेकानिकल, ल्याब ईन्सुलेशन लगायतका सामानहरू) मर्मत, जेटिङ/सक्सन/युनिफेन लगायतका अपरेटिङ सिस्टम मर्मत एवं अपग्रेड गरिने कार्य समेतको खर्च																				
४७	अन्य विविध मेसिनरी तथा औजार खरिद																				


 नेपाल सरकार
 वित्त विभाग
 काठमाडौं

२०८१
 १०८२

सि.नं.	आ.व. २०८१।०८२ को लागी विनियोजित बजेट						आ.व. २०८१।०८२ को लागी संशोधित एवं वष विनियोजित बजेट						घट				वष			
	रा.बजेट संघीय सरकार	आन्तरिक श्रोत	वित्तिय समानीकरण संघीय सरकार	रा.बजेट प्रदेश/स्थानीय सरकार	जम्मा	रा.बजेट संघीय सरकार	वित्तिय समानीकरण संघीय सरकार	आन्तरिक श्रोत	रा.बजेट प्रदेश/स्थानीय सरकार	जम्मा	रा.बजेट संघीय सरकार	वित्तिय समानीकरण संघीय सरकार	आन्तरिक श्रोत	रा.बजेट प्रदेश/स्थानीय सरकार	वित्तिय समानीकरण संघीय सरकार	आन्तरिक श्रोत	रा.बजेट संघीय सरकार	वित्तिय समानीकरण संघीय सरकार	आन्तरिक श्रोत	रा.बजेट प्रदेश/स्थानीय सरकार
४१ खर्च निषेक कार्यालयको दुरलाई सक्न मर्मनामा परिचात गर्ने					०.					१००००००.			०.							
४२ केन्द्र परिसरमा मुख्य प्यान्ल बोर्ड तथा विद्युतिकरण कार्य					०.					१००००००.										
४३ WWTP परिसरमा वष विद्युत पोल तथा Flood Light नुहान कार्य					०.					१००००००.										
WWTP परिसरमा रहेका विद्युतीय पोलका विद्युत तार भुमीगत गरी व्यवस्थापन गर्ने					०.					१००००००.										
	१४८१६००००.	२६६८२४०००.	४०००००००.	१४१०६४०००.	६०४८४९०००.	१४८१६००००.	४०००००००.	२६६८२४०००.	१४१०६४०००.	६०४८४९०००.	१४८१६००००.	४०००००००.	२६६८२४०००.	१४१०६४०००.	४०००००००.	२६६८२४०००.	१०००००००.	२६६८२४०००.	४०००००००.	६६६००००००.



अधिकृत आठौं

अनुसूची-अ

(अ) थप बहुवर्षीय योजनाहरू:-

क्र.सं.	योजनाको नाम	बडा नं.	आ.व. २०८१/०८२ मा विनियोजित रकम रु.	कैफियत
१	त्रिमुर्ति मार्ग मुनाथ पथ देखि पश्चिम बाटो निर्माण	५	४००००००	
२	समसाटघाट जाने बाटोमा पिच निर्माण	७	३००००००	
३	लेखनाथ मार्ग	१२	४२९२०५९.८२	
४	लाभाघाट ICP पश्चिम रिटेनिङ्गवाल र बक्स कलभर्ट	१८	४२९२०५९.८३	
	जम्मा		१५५८४११९.६५	



M
अधिकृत आठौं

अनुसूची-आ

(आ)(१) थप नगरस्तरीय योजनाहरू:-

क्र.सं.	योजनाको नाम	वडा नं.	विनियोजित रकम रु.	कैफियत
१	मुनालपथ मार्ग	२	८०००००	
२	मनोज अधिकारीको घर जाने बाटोमा रिटेनिङ्गवाल, माटो र ग्राभेल कार्य	३	१८९१०००	
३	टिका कट्टेलको घर जाने बाटोमा रिटेनिङ्गवाल	३	८०००००	
४	प्रकाश सापकोटाको घर जाने बाटो	३	८०००००	
५	एकता मार्गमा करिब १०० मि. बाटो ढलान कार्य	४	८०००००	
६	ओखलढुङ्गे मागदिखि पूर्वतिरको पहिलो बाटो भवानी श्रेष्ठको घरसम्म करिब ३०० मिटर बाटोमा ग्राभेल	४	५०००००	
७	नमूना मार्ग र आयुर्वेदिक मार्ग जोड्ने पुल	४	१३०००००	
८	कोचाखाल बजरंगबली मन्दिरदेखि नहरसम्म आर.सि.सि.ढलान कार्य	५	१००००००	
९	अमाननगर स्थित आलमको घर जाने बाटोमा पक्कीनाला र आर.सि.सि.ढलाई निर्माण	६	१००००००	
१०	जानकी सेवा सदनमा लिफ्ट जडान कार्य	९	२५०००००	
११	ओम सुवेदीको घर जाने बाटो	११	८०००००	
१२	मनिष श्रेष्ठको घरको बाटो	१२	१५०००००	
१३	धुधुवामा कलभर्ट	१२	१५०००००	
१४	बिष्णु मार्ग टोलमा दुवैतर्फ करिब १०० मि.नाला र सडक निर्माण	१३	५०००००	
१५	युगअवतार	१३	१००००००	
१६	House Numbering		१००००००	
१७	वडा नं.२ र ७ को सिमाना	२ र ७	१००००००	
१८	बोर्डरमा शौचालय	१५	१००००००	
१९	अपि मार्ग	३	१३०००००	
२०	भैरब रिजालको घर जाने बाटो	३	८०००००	
२१	ज्वाला टोलमा कलभर्ट	४	१५०००००	
२२	मुनालपथ आयल निगम अगाडि कलभर्ट		१५०००००	
	जम्मा		२४७९१०००	



अधिकृत आठौं

(आ)(२) आ.व.२०८१/०८२ का लागि विनियोजित रकम अपुग भई थप रकम विनियोजन गरिएका योजनाहरू:-

क्र.सं.	योजनाको नाम	वडा नं.	आ.व.२०८१/०८२ मा विनियोजित रकम रु.	थप विनियोजित रकम रु.	जम्मा विनियोजित रकम रु.
१	कदमगाछी पश्चिम पशुगाम चौलागाईको घरहुँदै दक्षिण पश्चिम नक्षत्र सुनुवारको घरसम्म स्तरोन्नती कार्य गर्न अपुग हुने भएकोले थप आवश्यक बजेटको व्यवस्थाका लागि माग(पाना नं.१७३/सि.नं.५४)	४	५०००००	३०००००	८०००००
२	गोपाल खतिवडा र शान्ता अधिकारीको घर जाने बाटोका लागि अपुग रकम(पाना नं.११३/सि.नं.१८०)	४	१००००००	३०००००	१३०००००
३	राधाकृष्ण मार्ग सडक निर्माण अन्तर्गत ग्राभेल कार्यका लागि थप(पाना नं.१७६/सि.नं.१०९)	८	७०००००	३०००००	१००००००
४	बलुवाही समसानघाट निर्माणका लागि थप(पाना नं.१७६/सि.नं.१०८)	८	३०००००	३०००००	६०००००
५	श्री बाँकेबिहारी राधाकृष्ण मन्दिर सामुदायिक भवन निर्माणका लागि थप(पाना नं.१७६/सि.नं.१०६)	८	५०००००	३०००००	८०००००
६	संगम चोकदेखि दक्षिण बालगोपाल मार्गसम्म रि.वाल र ग्राभेलका लागि थप(पाना नं.१७६/सि.नं.१०७)	८	५०००००	३०००००	८०००००
७	संजय थपलियाको घर जाने बाटो पिचको सट्टा ढलाई गर्न अपुग रकम(पाना नं.१७५/सि.नं.१०५)	८	१००००००	३०००००	१३०००००
८	रविन राईको घरको बाटो महेन्द्र मावि उत्तरपश्चिम रिटेनिङ्गवाल निर्माणका लागि थप(पाना नं.१७५/सि.नं.१०२)	८	५०००००	३०००००	८०००००
९	बिन्दा नेपालको घरको सडक निर्माणका लागि थप(पाना नं.१७५/सि.नं.१०३)	८	५०००००	३०००००	८०००००
१०	मिर्तेरी मार्ग र सहमति मार्गमा अधुरो नाला निर्माणको सट्टा रिटेनिङ्गवाल निर्माण र थप रकम(पाना नं.१७५/सि.नं.१०१)	८	१००००००	३०००००	१३०००००
११	जयकाली मन्दिरदेखि मिना कर्णको घरसम्म नाला, आर.सि.सि.ढलान तथा कलभर्ट निर्माणका लागि थप(पाना नं.१४५/सि.नं.६७६)	१३	८०००००	५०००००	१३०००००
	जम्मा			३५०००००	

अधिकृत आठौं



अनुसूची-इ

(इ) गत अधिवेशनबाट दायित्व सार्न छुट भएका भुक्तानी दिन बाँकि थप योजनाहरूको विवरण:-

क्र.सं.	योजनाको नाम	वडा नं.	रकम रु.	कैफियत
१	शनिहाटदेखि राजु श्रेष्ठको घर जाने बाटोमा ढलान	२	९२००००	
२	हिरण्य श्रेष्ठ घर जाने सडक पिच	२	१४९५०००	
३	झरना चोकदेखि वि.पी.चोक जाने बाटोमा कालोपत्रे निर्माण (अस्फाल्ट)	६	१३४५२७०.६५	
४	अरुणोदय मार्गमा पिच, नाला र स्लाब	११	२३९८७४३.७२	
५	पन्ना महतोको घरदेखि गुणा महतोको घरसम्म नाला र RCC	१३	५५८२३९.७१	
६	कृष्ण भुजेलको घरदेखि कालीमन्दिरको रोडसम्म नाला र RCC	१३	१०४३८६४.८६	
७	रानी पथदेखि पूर्व हिरालालको घरहुँदै अधुरो नाला र RCC	१३	१२६५०००	
८	राजकुमार शर्माको घरदेखि वडा समितिको कार्यालयसम्म नाला र RCC	१३	४४८०९७.७१	
९	भेटरीनरी रोडमा अधुरो नाला र दलित वस्तीमा नहरदेखि उत्तर कल्भर्ट	१३	४७४४८८.२३	
१०	आधारभूत स्वास्थ्य केन्द्रमा ग्रिल घेराबेरा, ट्रप तथा मर्मत कार्य	१६	६२३३७१.७	
जम्मा (रु.)			१०५७२०७६.५८	



[Signature]
अधिकृत आठौँ

विराटनगर महानगरपालिका, नगर सभाको पन्ध्रौं अधिवेशन

अनुसूची-१

(निर्णय नं. ३(क) सँग सम्बन्धित)


(ख) वडाको सिफारिस अनुसार वडास्तरीय योजना/कार्यक्रम संसोधनको स्वीकृत विवरण:-

क्र.सं.	बजेट तथा कार्यक्रम		वडा नं.	साविकको योजना/कार्यक्रम शीर्षक	विनियोजित रकम (रु.)	संसोधन/रकमान्तर भई कायम हुने योजना/कार्यक्रम वा रकमान्तर/बजेट समायोजन हुने शीर्षक	कैफियत
	पाना नं.	क्र.सं.					
१	१०४	११	१	अन्य विविध	९,००,०००	(१) सिपमूलक तालिम : रु.५,००,०००।-	
२						(२) कार्यालय भवनमा ए.सि. तथा सिसिटिभी क्यामेरा जडान : रु.३,००,०००।-	
३	१०४	७	१	कार्यालय व्यवस्थापन	७,००,०००	फर्निचर तथा फर्निचिङ : रु.५,००,०००।-	बाँकी साविककै शीर्षकमा रहने
४	१०७	५९	२	स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्य	३,००,०००	सनातन धर्म सेवा समितिको भवनमा ए.सि. जडान : रु.२,५०,०००।-	
५	१११	१३७	३	महानगरको साझेदारीमा वडाको विभिन्न बाटोहरू रिटिनिङ बाल निर्माण	५०,००,०००	(१) मदननगर स्कुल पछाडी उत्तर दक्षिण मार्ग रिटिनिङ बाल निर्माण- रु.७,००,०००।०० (२) प्रदेश प्रमुखको निवास देखि पश्चिम नहर सम्म रिटिनिङ बाल निर्माण-रु.५,००,०००।०० (३) सुर्खोदय चौक उत्तर घोघाह सम्म रिटिनिङ बाल निर्माण- रु.३,५०,०००।०० (४) अर्जुन खतिवडाको घर जाने बाटो रिटिनिङ बाल निर्माण- रु.४,५०,०००।०० (५) लक्ष्मी मार्गको नहर पुर्व घोघाह सम्म रिटिनिङ बाल निर्माण- रु.४,००,०००।०० (६) पृथ्वी मार्ग पश्चिम हरिदेव यादवको घर जाने बाटो रिटिनिङ बाल निर्माण-रु.७,००,०००।०० (७) नागवेली मार्गको सहायक मार्गमा ढलान- रु.२,००,०००।०० (८) डिल्लीराम गिरीको घर पुर्व जाने बाटो रिटिनिङ बाल निर्माण- रु.४,००,०००।०० (९) भगवती मार्ग रिटिनिङ बाल निर्माण-रु.४,००,०००।०० (१०) सिर्जनशिल मार्ग(मोडर्न एग स्कुलपुर्व) रिटिनिङ बाल निर्माण-रु.४,००,०००।०० (११) केदार न्यौपानेको घरदेखि पश्चिम पट्टीको बाटो रि.बाल निर्माण-रु.३,००,०००।०० (१२) इडेन स्कुल पश्चिम अधिकारी डेरी छेउको बाटो - रु.२,००,०००।००	
६	१११	१३८	३	विभिन्न अधुरा योजनाहरू निर्माण	३५,००,०००	(१) खड्ग बहादुर पौडेलको घर जाने बाटो निर्माण- रु.३,५०,०००।०० (२) कर्ण बहादुर श्रेष्ठको घर जाने बाटो निर्माण- रु.२,००,०००।०० (३) शान्ता भट्टराईको घर जाने बाटो निर्माण- रु.२,७५,०००।०० (४) नकुल सिग्देलको घर जाने बाटो ढलान- रु.७५,०००।०० (५) मणी ढकालको घरबाट उत्तर जाने बाटो निर्माण- रु.१,००,०००।०० (६) ओम मार्ग निर्माण-रु.२,५०,०००।०० (७) जेष्ठ नागरिक सेवा समाज पुर्व पट्टीको बाटो निर्माण- रु.४,००,०००।०० (८) दुण्डरीज मार्ग निर्माण -रु.२,००,०००।०० (९) इन्द्र ढकालको घरबाट दक्षिण पट्टीको बाटो निर्माण - रु.१,५०,०००।००	



अधिकृत आठौं

क्र.सं.	बजेट तथा कार्यक्रम		वडा नं.	साविकको योजना/कार्यक्रम शीर्षक	विनियोजित रकम (रु.)	संसोधन/रकमान्तर भई कायम हुने योजना/कार्यक्रम वा रकमान्तर/बजेट समायोजन हुने शीर्षक	कैफियत
	पाना नं.	क्र.सं.					
						(१०) उमा रेग्मीको घर जाने बाटो निर्माण -रु.२,५०,०००।००	
						(११) प्रेमा दाहालको घर जाने बाटो निर्माण - रु.२,००,०००।००	
						(१२) पण्डितजीको घर जाने बाटो निर्माण -रु.१,५०,०००।००	
						(१३) विज्ञान पोखरेलको घर जाने बाटो निर्माण- रु.२,००,०००।००	
						(१४) बालसुधार गृह देखि पुर्व पट्टीको देवकोटाको घर जाने बाटो निर्माण- रु.२,००,०००।००	
						(१५) शुमना श्रेष्ठको घर पश्चिम जाने बाटो निर्माण- रु.२,००,०००।००	
						(१६) संझना ओझाको घर जाने बाटो निर्माण- रु.३,००,०००।००	
७	१०९	९२	३	राजस्व अभिवृद्धिका लागि अनुगमन	१,००,०००	सिद्धेश्वर महादेव शिव मंदिर सचालन	
८	१०९	९५	३	आधारभुत स्वास्थ्य केन्द्रका लागि आवश्यक सामग्री खरिद	५०,०००	वडा स्तरीय कार्यक्रम तथा योजनाको अनुगमन लगायत कार्यालयको लागि इन्धन खर्च	
९	१११	१४०	३	कार्यालयमा ए.सी.जडान	३,४२,०००	विद्युतीय इ-रिक्सा लोडर खरिद	
१०	१०९	१०९	३	खेलकुद गतिविधि	२,००,०००।-	(१) मर्मत सम्भार : रु.१,००,०००।- (२) विद्युतीय इ-रिक्सा लोडर खरिद : रु.१५,०००।-	बाँकि रकम साविककै शीर्षकमा रहने
११	११२	१५३	४	कार्यालय सञ्चालन, व्यवस्थापन तथा मर्मतसम्भार	९,००,०००	बिजुली सामान खरिद तथा मर्मत (क्र.सं. १५४ मा थप) : रु.३,००,०००।-	
१२	११२	१५५	४	विपद् व्यवस्थापन	३,००,०००	राष्ट्रिय परिचयपत्रको फाराम दर्ता, रुजु, वितरण र सोसम्बन्धी कार्यक्रम : रु.१,००,०००।-	
१३	११३	१७२	४	खोटाङ सेवा समाज ढलान	४,००,०००	खोटाङ सेवा समाज जाने बाटो ढलान	
१४	११६	२१७	५	खेलकुद सामग्री खरिद र वितरण	१,००,०००	विविध खर्च (क्र.सं. २१२ मा थप) : रु.५०,०००।-	
१५	११९	२७५	५	मंगलु बाबा	१,००,०००		
१६	११९	२७४	५	शिरोमणि पार्कको अधुरो निर्माण कार्य	१,७४,०००	विद्युत सामग्री खरिद (क्र.सं. २७९ मा थप) : जम्मा रु.३,२४,०००।-	
१७	११७	२३७	५	पतञ्जली योग शिविर	५०,०००		
१८	११८	२५८	५	गंगा श्रेष्ठको घरदेखि सरोज कोइरालाको घर जाने बाटो	१०,००,०००	बडाका विभिन्न स्थानमा मर्मत तथा अधुरो निर्माण कार्य (क्र.सं. २४२ मा थप) : रु.१०,००,०००।-	
१९	१२०	२८८	६	ज्वाला मार्ग गौरा बाटोमा पिच निर्माण	१०,००,०००	शिक्षा सदन मा.वि.मा एल.इ.डि. टिभि स्क्रिन जडान	
२०	१२१	३०२	६	नाला सरसफाई	७,००,०००	(१) शिक्षा सदन मा.वि.मा सिसिटिभि क्यामेरा जडान : रु.५,००,०००।- (२) शिक्षा सदन मा.वि.मा सटर निर्माण : रु.१,००,०००।- (३) टेन्ट व्यवस्थापन : रु.५०,०००।-	बाँकि रकम साविककै शीर्षकमा रहने
२१	१२०	२९३	६	विपद् व्यवस्थापन	४,००,०००	(१) क्रिकेट प्रतियोगिता : रु.३,००,०००।- (२) मुसाफिर खानामा माटो पुर्ने : रु.५०,०००।-	बाँकि रकम साविककै शीर्षकमा रहने
२२	१२१	३०४	६	सरसफाईका लागि सामग्री खरिद	९०,०००	(१) सेल्फी पुलमा रङरोगन : रु.२५,०००।- (२) इन्धन : रु.२५,०००।-	बाँकि रकम साविककै शीर्षकमा रहने
२३	१२१	३०५	६	स्वास्थ्य कार्यक्रम	५,००,०००	स्वास्थ्य बिमा : रु.५,००,०००।-	
२४	१२१	३०७	६	नेपाल हातेमालो मञ्च	१,००,०००	फलैचा मिडिया, रामधुनी, सुनसरी : रु.१,००,०००।-	
२५	१२२	३२४	६	रामप्रकाशको घर जाने बाटोमा ग्राभेल	२,५०,०००	मुसाफिर खानामा माटो पुर्ने : रु.२,५०,०००।-	
२६	१२२	३२५	६	मर्मत	२,००,०००	(१) मुसाफिर खानामा माटो पुर्ने : रु.१,००,०००।- (२) बडाका विभिन्न स्थानमा ग्राभेल : रु.१,००,०००।-	
२७	१२३	३३९	७	वडाभित्रका नाला स्तरोन्नति र स्लाब	९,००,०००	वडाभित्रका बाटोमा रेलिड लगाउने (क्र.सं. ३४६ मा थप गर्ने) : रु.९,००,०००।-	



अधिकृत आठौं

क्र.सं.	बजेट तथा कार्यक्रम		वडा नं.	साविकको योजना/कार्यक्रम शीर्षक	विनियोजित रकम (रु.)	संसोधन/रकमान्तर भई कायम हुने योजना/कार्यक्रम वा रकमान्तर/बजेट समायोजन हुने शीर्षक	कैफियत
	पाना नं.	क्र.सं.					
२८	१२३	३४४	७	सुमन निरौला र रामजी जोशीको घर जाने बाटो ढलाई नाला र स्लाब	४,५०,०००	(१) वडा कार्यालयलाई जेनेरेटर खरिद (क्र.सं. ३७२ मा थप) : रु.४,००,०००।-	
२९	१२३	३४५	७	वडाभित्रका नालामा ब्लक तथा ढलाई	६,००,०००	(२) व्युटिफिकेशन मर्मत : रु.५०,०००।-	
३०	१२४	३४४	७	मर्मत सम्भार	२,००,०००	वडा भित्रका नाला, नालाको स्लाब, मर्मत	
३१	१२४	३६१	७	बुद्ध मिलन वाचनालय	५,००,०००	सडकका सिमिटिभि क्यामेरा मर्मत तथा जडान	
३२	१२४	३६२	७	मोतिराम स्पोर्टिङ क्लब	५,००,०००	बिराट टाइम्स मिडिया प्रा.लि.लाई सचेतना कार्यक्रम गर्न : रु.५०,०००।-	जम्मा रु.१,००,०००।-
३३	१२४	३५९	७	डेङु तथा लामखुटे नियन्त्रण	२,००,०००	बिराट टाइम्स मिडिया प्रा.लि.लाई सचेतना कार्यक्रम गर्न : रु.५०,०००।-	
३४	१२४	३४९	७	वडा कार्यालय व्यवस्थापन	१३,९०,०००	जनप्रतिनिधि र कर्मचारी अवलोकन भ्रमण : रु.१,००,०००।-	जम्मा रु.२,००,०००।-
३५	१२५	३७१	७	हाम्रो प्रयास नेपाल	१,५०,०००	जनप्रतिनिधि र कर्मचारी अवलोकन भ्रमण : रु.१,००,०००।-	
३६	१२४	३६५	७	स्वास्थ्य स्वयंसेविका परिचालन	१,००,०००	साझा प्रयास नेपाल	
३७	१२५	३७०	७	पुर्नजागरण मञ्च	२,००,०००	महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन	
३८	१२४	३६८	७	हाम्रो प्रयास संस्था	१,५०,०००	महिला पुनर्जागरण मञ्च	
३९	१२४	३६७	७	बिराट महिला समाज	१,५०,०००	हाम्रो प्रयास	
४०	१२६	४००	८	कराते प्रशिक्षण	२,००,०००	विविध	
४१	१२९	४४१	८	कार्यालय व्यवस्थापन तथा विविध खर्च	५,००,०००	खेलकुद तथा खुल्ला व्यायामशाला	
४२	१२८	४२९	८	पति टोल रिटेनिङ्ग बाल र ग्राभेल	५,००,०००	(१) सडक बत्तीका लागि विद्युत सामग्री खरिद : रु.२,००,०००।-	
४३	१२८	४२८	८	बिकु रायको घरजाने बाटो ग्राभेल	३,००,०००	(२) भुल्के देवी मिडिया प्रा.लि.लाई वडाका वार्षिक गतिविधि प्रकाशनका लागि : रु.१,००,०००।-	
४४	१२८	४३७	८	खुमा आचार्यको घरजाने बाटो रिटेनिङ्ग बाल र ग्राभेलका लागि	४,००,०००	(३) धर्म संस्कृतिका लागि : रु.५०,०००।-	
४५	१२६	३९०	८	शुशिक्षा प्रा विमा चिप्लेटी लगायतका खेलकुद सामग्री	२,००,०००	(४) अन्तिम संस्कारका लागि वडा कार्यालय : रु.५०,०००।-	
४६	१२८	४३५	८	विनोद राजवंशीको घरजाने बाटो नाला ग्राभेल र ढलाई	५,००,०००	शुशिक्षा प्रा.वि.मा मन्टेधरी कक्षा व्यवस्थापन	
४७	१२८	४३१	८	आमिर मौलवी को घर देखि उत्तरको बाटो रिटेनिङ्ग बाल र ग्राभेल	५,००,०००	वडा नं ८ का विभिन्न स्थानमा कल्भर्ट निर्माण	
४८	१२७	४२५	८	गोविन्द पोखरेलको घरजाने बाटो नाला ग्राभेल र ढलाई	५,००,०००	दान बहादुर कटुवालको घर जाने बाटोमा सडक निर्माण	
४९	१२६	३९१	८	महेन्द्र मा.वि.मा चिप्लेटी लगायत खेलकुद सामग्री	२,००,०००	लक्ष्मी ठाकुरको घरजाने बाटो सडक निर्माण	
५०	१२८	४२८	८	बिकु रायको घर जाने बाटो ग्राभेल	३,००,०००	महेन्द्र मा.वि.मा मन्टेधरी कक्षा सञ्चालन : रु.२,००,०००।-	
५१	१३०	४६३	९	रामजानकी पथ, दधिराम पथ, बिजुली बत्ती व्युटिफिकेशन	१०,००,०००	राधाकृष्ण मार्गमा सडक निर्माण (नगरस्तरीय योजना, पाना नं. १७६, क्र.सं. १०९ मा थप) : रु.२,५०,०००।-	
५२	१३१	४८२	९	फलैचा, सल्याब, नाला, बाटो, कल्भर्ट, ग्राभेल मर्मत तथा निर्माण	१०,००,०००	बि-प्लट अधुरो पार्क मर्मतसम्भार : रु.१०,००,०००।-	जम्मा रु.२०,४३,०००।-
५३	१३१	४८४	९	मर्मतसम्भार	१०,४३,०००	बि-प्लट अधुरो पार्क मर्मतसम्भार : रु.६,००,०००।-	
						(१) बि-प्लट अधुरो पार्क मर्मतसम्भार : रु.४,४३,०००।-	
						(२) ए.सि. तथा फर्निचरजन्य सामग्री खरिद एवं मर्मत : रु.५,००,०००।-	



अधिकृत आउँछ


क्र.सं.	बजेट तथा कार्यक्रम		वडा नं.	साविकको योजना/कार्यक्रम शीर्षक	विनियोजित रकम (रु.)	संसोधन/रकमान्तर भई कायम हुने योजना/कार्यक्रम वा रकमान्तर/बजेट समायोजन हुने शीर्षक	कैफियत
	पाना नं.	क्र.सं.					
५४	१३१	४८५	९	महानगरपालिकाभित्रको बडास्तरीय खेलकुद कार्यक्रम	७,००,०००	सिर्जनशील समाजको लागि : रु.१,००,०००।-	जम्मा रु.३,००,०००।-
५५	१३०	४६०	९	कार्यालय सञ्चालन तथा व्यवस्थापन	७,००,०००	(१) सिर्जनशील समाजको लागि : रु.२,००,०००।- (२) बेकरी सम्बन्धी सिपमूलक तालिम : रु.३,००,०००।-	
५६	१३३	५०७	१०	यादव चोक पार्क तथा खुला व्यायामशाला अधुने निर्माण कार्य	२५,००,०००	(१) पञ्चमुखी मार्ग नाला स्ल्याब सडक (क्र.सं. ५१४ मा थप) : रु.३,००,०००।- (२) कार्यालयमा कम्प्युटर सेट तथा कम्प्युटर सम्बन्धी अन्य सामग्री व्यवस्थापनका लागि : रु.२,००,०००।-	
५७	१३६	५५४	१०	पारम्परिक लोक नृत्य, कला सांस्कृतिक सम्बर्धन तथा प्रवर्धन	१,५०,०००	सामुदायिक प्रहरी विट/सि.आर.भि.लाई बहाल व्यवस्थापन (घर भाडा) : रु.१,५०,०००।-	
५८	१३५	५४०	१०	बडा कार्यालय १० को पुरानो भवन तथा शौचालय मर्मत टायल मार्बल ACP जडान तथा डिजिटल बोर्ड	८,००,०००	बडा कार्यालय भवनको माथि सेड निर्माण : रु.७,३२,०००।-	
५९	१३३	५१५	१०	पिपल चोक सौन्दर्यकरण	४,००,०००	पिपल चोक सौन्दर्यकरण तथा रेलिङ/घेराबारा	
६०	१३६	५४२	१०	विपन्न परिवार टिन तथा सार्वजनिक मठ मन्दिर पानीको कलधारा/चापाकल	२,००,०००	विविध खर्च : रु.१,००,०००।-	
६१	१३६	५५०	१०	भीमसेन मन्दिर (भीमसेन जात्रा लगायत धार्मिक कार्यक्रम)	२,००,०००	भीमसेन मन्दिरमा रङरोगन, टायल्स, ब्लक लगाउने	
६२	१३४	५२७	१०	बालबालिकालाई तेक्वान्दो प्रशिक्षण तथा खेलकुद प्रतियोगिता	५,००,०००	कोशी प्रदेश ITF तेक्वान्दो संघलाई प्रशिक्षण कार्यक्रम गर्नका लागि : रु.४,००,०००।-	
६३	१३३	५०५	१०	शाही मार्ग पश्चिम कान्तिराम पौडेल घर जाने बाटोको नाला तथा स्ल्याब	५,००,०००	(१) अर्किड स्कुल पश्चिम केशव दास नाला स्ल्याब बाटो (क्र.सं. ५१२ मा थप) : रु.२,५०,०००।- (२) विराट सेवा आश्रम, विराटनगर १० को हातामा निर्माणाधीन विष्णु पञ्चायन मन्दिर निर्माण : रु.१,५०,०००।- (३) अर्निको पथ राजन दत्त पश्चिम गल्ली आरसिसि ढलान (क्र.सं. ५०२ मा थप) : रु.१,००,०००।-	
६४	१३४	५२५	१०	विपन्न परिवार दाहसंस्कारका लागि निःशुल्क दाउरा	१,००,०००	बडाका सामुदायिक आधारभूत विद्यालयहरूलाई प्लास्टिकको कुर्सी खरिद एवम् बडा कार्यालयको लागि आवश्यक फर्निचर व्यवस्थापन	
६५	१३६	५४९	१०	पत्रपत्रिका, अनलाइन मिडिया, जनहित सूचना	२,००,०००	नेपाल प्रेस इन्स्टिट्युटलाई कार्यालय व्यवस्थापन तथा आवश्यक सामग्री खरिद गर्न : रु.२५,०००।-	
६६	१३७	५६६	११	सुनिल कामत छेउ रिटेनिड बाल	१५,००,०००	सुनिल कामत छेउ बाटोमा कलभर्ट, रिटेनिड बाल तथा नाला	
६७	१३७	५७१	११	स्लाब निर्माण ३० प्रतिशत जनसहभागितामा	१५,००,०००	स्ल्याब निर्माण १५ प्रतिशत जनसहभागितामा र नाला मर्मत	
६८	१३८	५७३	११	भीम थापा छेउ पोखरीमा माटो पूराइ तथा ऐलानी जग्गा संरक्षण गर्ने	६,००,०००	निर्माण/मर्मत सम्भार (क्र.सं. ५७५ मा थप) : रु.६,००,०००	
६९	१३८	५७९	११	प्रचारप्रसार, साहित्य तथा प्रविधि विकास	२,५०,०००	लक्षित वर्गका लागि क्षमता विकास तथा अन्य कार्य बालबालिका, अपाङ्ग, महिला तथा ज्येष्ठ नागरिक (क्र.सं. ५७८ मा थप) : रु.१,००,०००।-	
७०	१३७	५६८	११	मरिक टोलमा सडक स्तरोन्नति	९,००,०००	निर्माण/मर्मत सम्भार (क्र.सं. ५७५ मा थप) : रु.३,५०,०००	बाँकि रकम साविककै शीर्षकमा रहने
७१	१४०	६१५	१२	आ.व.२०८०/०८१ मा विभिन्न निकायका नाममा भएको बक्यौता रकमको भुक्तानीका लागि	१०,००,०००	(१) विभिन्न मठ मन्दिरहरूका लागि : रु.२,०५,०००।- (२) विविधतर्फ : रु.७,९५,०००।-	
७२	१४०	६११	१२	गोप्राहा संचार प्रा.लि. (बडाको वास्तविकको आधारमा वृत्तचित्र बनाउने)	१०,०००	विविधतर्फ : रु.१०,०००।-	



अधिकृत आठौं

क्र.सं.	बजेट तथा कार्यक्रम		वडा नं.	साविकको योजना/कार्यक्रम शीर्षक	विनियोजित रकम (रु.)	संसोधन/रकमान्तर भई कायम हुने योजना/कार्यक्रम वा रकमान्तर/बजेट समायोजन हुने शीर्षक	कैफियत
	पाना नं.	क्र.सं.					
७३	१४२	६३५	१२	राजवंशी चौकदेखि पुनम कामतको घरसम्म कल्भर्ट र ग्राभेल	५,००,०००	(१) राजवंशी संस्कृति पुस्तकालयको लागि : रु.३,००,०००।- (२) हरि यादव घर पश्चिम २ वटा कल्भर्ट : रु.१,००,०००।- (३) प्रलाद मार्ग अधुरो नाला तथा ग्राभेल : रु.१,००,०००।-	
७४	१३९	५९६	१२	श्री बखरी आधारभूत विद्यालयलाई शैक्षिक सुधार अनुदान	२,९०,०००	श्री बखरी आधारभूत विद्यालयलाई शिक्षामा नवीनतम प्राविधिक सुधार तथा जनशक्ति व्यवस्थापन नियमित रुपमा सञ्चालन गर्न	
७५	१४०	६१२	१२	श्री जनता आधारभूत विद्यालय दरहियालाई शिक्षामा नवीनतम प्राविधिक सुधारका लागि जनशक्ति व्यवस्थापन गरी नियमित रुपमा सञ्चालन गर्न	२,९०,०००	(१) श्री जनता आधारभूत विद्यालय दरहियालाई शिक्षामा नवीनतम प्राविधिक सुधारका लागि प्राविधि व्यवस्थापन गर्न नवीनतम शैक्षिक सुधार अनुदान : रु.९०,०००।- (२) महिलाहरूका लागि क्षमता विकास कार्यक्रम : रु.१,००,०००।- (३) महिला लक्षित सचेतना कार्यक्रम : रु.१,००,०००।-	
७६	१३९	५९४	१२	विपदतर्फ	२,००,०००	अवलोकन भ्रमण : रु.१,००,०००।-	
७७	१४१	६२४	१२	अशोक झाको घर जाने बाटो आर.सि.सि. ढलान	३,००,०००	हरि यादव घर पश्चिम २ वटा कल्भर्ट	
७८	१४२	६३७	१२	अरविन मण्डलको घर जाने बाटो आर.सि.सि. ढलान	३,००,०००	प्रलाद मार्ग अधुरो नाला तथा ग्राभेल	
७९	१४५	६८०	१३	शोभाकान्त यादवको घर जाने बाटोमा RCC	१०,००,०००	शोभाकान्त यादवको घर जाने बाटोमा पिच	
८०	१४५	६९२	१३	CRV जतुवा र इलाका प्रहरी रानीलाई इन्धन	५०,०००	कार्यालय व्यवस्थापन तथा सञ्चालन (थप) : रु.१४,०००।-	
८१	१४६	६९७	१३	मदन भण्डारी स्पोर्ट्स एकेडेमी कबडी प्रतियोगिता	२,००,०००	(१) कार्यालय व्यवस्थापन तथा सञ्चालन (थ) : रु.५०,०००।- (२) प्रचारप्रसार सूचना सञ्चार (थप) : रु.५०,०००।- (३) राजस्व अभिवृद्धि कार्यक्रम : रु.१,००,०००।-	
८२	१४५	६८१	१३	ओम शान्ति आमाको बाटोमा पक्की नाला र नारायण झाको बाटोमा RCC	७,००,०००	(१) शोभाकान्त यादवको घर जाने बाटोमा पिच (थप) : रु.२,००,०००।- (२) वडाका विभिन्न स्थानमा फलैचाको व्यवस्था गर्न : रु.१,००,०००।-	
८३	१४३	६६०	१३	राहत गिट्टी	२,००,०००	(१) वडाको विभिन्न बाटोमा माटो हाली स्तरोन्नति गर्न : रु.१,५०,०००।- (२) जगनको घरदेखि थलाह मार्गसम्म स्लाब, पक्की नाला र ग्राभेल : रु.५०,०००।-	
८४	१४४	६७५	१३	राजकुमार साहको घर हुँदै (रानीपथ पूर्व) रिटेनिङ बाल र ग्राभेल	३,००,०००	(१) जगनको घरदेखि थलाह मार्गसम्म स्लाब, पक्की नाला र ग्राभेल : रु.३,००,०००।-	
८५	१४४	६६३	१३	साह उद्योगको बालदेखि भोला साहको घर हुँदै उपाध्यायको घरसम्म नाला र RCC	६,००,०००	चन्दन महतोको घरदेखि निरौला बाजेको घर हुँदै साह उद्योगको बाटोसम्म पक्की नाला तथा RCC ढलान	
८६	१४४	६७०	१३	१३ नं. वडा र १५ नं. वडाको सिमाना सडक मर्मत	६,००,०००	शोभाकान्त यादवको घर जाने बाटोमा पिच (थप) : रु.३,००,०००।-	
८७	१४७	७१५	१४	संत कबीर भवन जाने सहायक बाटो रिटेनिङ बाल र आर.सि.सि. ढलान	७,५०,०००	(१) जसमय ग्राम देवताको अधुरो भवन ढलान (क्र.सं. ७४८ मा थप गर्ने) : रु.५०,०००।- (२) कबिर मार्गको बाटो स्तरोन्नति कालोपत्रे गर्ने (क्र.सं. ७०६ मा थप) : ७,००,०००।-	
८८	१४९	७४१	१४	बालमैत्री तथा बाल क्लबका विद्यार्थीहरूको क्षमता अभिवृद्धि	५०,०००	(१) क्रिकेट खेलाडी श्री ललित नारायण राजवंशीलाई सम्मान : रु.५०,०००।-	
८९	१४७	७१६	१४	श्री भगवती मार्ग पूर्वपट्टीको अधुरो बाटो ग्राभेल	१०,००,०००	भगवती टोलमा गोपाल अधिकारीको घरदेखि उत्तर जाने बाटोमा पक्की नाला तथा ग्राभेल	

अधिकृत आठौं



क्र.सं.	बजेट तथा कार्यक्रम		वडा नं.	साविकको योजना/कार्यक्रम शीर्षक	विनियोजित रकम (रु.)	संसोधन/रकमान्तर भई कायम हुने योजना/कार्यक्रम वा रकमान्तर/बजेट समायोजन हुने शीर्षक	कैफियत
	पाना नं.	क्र.सं.					
९०	१४८	७२३	१४	महेश राजतको घर पश्चिम रिटेनिड बाल र आर.सि.सि. ढलान	४,२५,०००	भगवती टोलमा सुशील चौधरीको घर अगाडिको बाटोमा रिटेनिड बाल र पक्की नाला निर्माण तथा आर.सि.सि. ढलान : रु.८,२५,०००।-	
९१	१४८	७२६	१४	महतो टोलमा स्लाब र मैनाली टोल सुशील रेग्मीको घर जाने बाटोमा स्लाब	४,००,०००		
९२	१४९	७४१	१४	बालमैत्री तथा बाल क्लबका विद्यार्थीहरूको क्षमता अभिवृद्धि	५०,०००	(१) क्रिकेट खेलाडी श्री ललित नारायण राजवंशीलाई सम्मान : रु.५०,०००।-	
९३	१४९	७५०	१४	नव ज्योती सुधार केन्द्र	५०,०००	जसमय ग्राम देउताको अधुरो देवताको अधुरो भवन ढलान (क्र.सं. ७४८ मा थप गर्ने)	
९४	१४६	७०७	१४	जतुवा दिना यादवको घर अगाडिको बाटो पिच गर्ने	१८,००,०००	(१) वडा कार्यालयको लागि एयर कन्डिसनर खरिद गर्ने : रु.१,५०,०००।-	
९५	१४६	७०९	१४	राजवंशी टोल ठाकुर टोल गंगा साहको घरदेखि दक्षिण सरस्वती चोकसम्म बाटो कालोपत्रे गर्ने	१७,००,०००	(२) आनन्द लाल यादवको घरदेखि सत्य नारायण यादवको घरसम्म अधुरो नाला निर्माण : रु.४,००,०००।-	
९६	१४८	७३२	१४	वडा कार्यालयमा आलुमिनियम पार्टिसन गर्ने	१,५०,०००	कठकुप्पा हनुमान मन्दिरमा गूल लगाउने (क्र.सं. ७५४ मा थप गर्ने) : रु.७५,०००।-	
९७	१४९	७३८	१४	श्री जनता बाल आ.वि.लाई विद्यालय सञ्चालन अनुदान	२,४०,०००	श्री जनता बाल आ.वि.मा सहयोगी कर्मचारी (का.स.) व्यवस्थापन	
९८	१४९	७४०	१४	श्री जनता बाल आ.वि.लाई फर्निचर खरिद	६०,०००	श्री जनता बाल आ.वि.लाई ल्यापटप लगायतका सामग्री खरिद : रु.६०,०००।-	
९९	१४८	७२८	१४	विपन्न वर्गका नागरिकहरूको दाहसंस्कार गर्न जनही ५ हजार	७५,०००	श्री जनता बाल आ.वि.लाई ल्यापटप लगायतका सामग्री खरिद : रु.४०,०००।-	
१००	१४८	७३४	१४	आधारभूत स्वास्थ्य केन्द्र लक्षित कार्यक्रम र स्वास्थ्य शिविर सञ्चालन	१,००,०००	आधारभूत स्वास्थ्य केन्द्रको लागि फर्निचर लगायतका सामग्री खरिद	
१०१	१५०	७६६	१५	ललिता मार्ग	४,००,०००	हरिनगरा भट्टामा बाहक मियाको घर उत्तर नाला ढक्कन ढलाइ	
१०२	१५१	७६९	१५	श्याम मण्डल अधुरो बाटो निर्माण	५,००,०००	बाहक मियाको घर दक्षिण पूर्व नाला र ढक्कन : रु.५,००,०००।-	जम्मा रु.६,००,०००।-
१०३	१५१	७७०	१५	सुधिर सिंहको अधुरो गल्ली निर्माण	३,००,०००	बाहक मियाको घर दक्षिण पूर्व नाला र ढक्कन : रु.१,००,०००।-	
१०४	१५०	७६८	१५	वडाका विभिन्न स्थानमा ढक्कन राखिने	१२,००,०००	लक्ष्मी गडेरीको घरदेखि राजेन्द्र यादवको घरसम्मको अधुरो बाटो निर्माण : रु.२,००,०००।-	जम्मा रु.३,००,०००।-
१०५	१५१	७७२	१५	किशोरी साहदेखि दीपक कर्णको घरसम्म ढलाइ	५,००,०००	लक्ष्मी गडेरीको घरदेखि राजेन्द्र यादवको घरसम्मको अधुरो बाटो निर्माण : रु.१,००,०००।-	
१०६	१५१	७७८	१५	तीर्थ खत्वेको घरदेखि लक्ष्मण साहको घरसम्म नाला	१४,००,०००	(१) रानी अस्पताल छेउको पोखरी : रु.३,४०,०००।- (२) महेन्द्र तत्माको घरदेखि दयानन्द गरेरीको घरसम्म सडक (क्र.सं. ७७७ मा थप) : रु.१,३०,०००।-	
१०७	१५५	८४४	१६	दक्षिण गेटमा बाटो ढलाइ	६,००,०००	खुला व्यायामशालामा सौन्दर्यकरण	
१०८	१५५	८४९	१६	दक्षिण र उत्तर मुसहरी दिना भद्री मन्दिरको स्तरोन्नति तथा निर्माण कार्य	८,००,०००	(१) विभिन्न स्थानका लागि ह्युम पाइप : १,००,०००।-	
						(२) नेपाल-भारत सीमाछेउ सार्वजनिक शौचालय निर्माण : रु.२,००,०००।-	
						(३) वडा कार्यालय भवनमा पार्टिसन कार्य : रु.१,००,०००।-	
						(४) विद्युत पोल सार्ने कार्य : रु.४,००,०००।-	
१०९	१५६	८५९	१६	राष्ट्र झण्डा बोर्डर सीमानामा ढलाइ पिलर पाइप	१,५०,०००	अन्तरपालिका अनुभव आदानप्रदान तथा भ्रमण कार्यक्रम	
११०	१५५	८४७	१६	कल्यायनी मन्दिरमा सामुदायिक भवन निर्माण	१२,००,०००	च्याडबारी धार कलभर्ट निर्माण : रु.१६,००,०००।-	
१११	१५५	८५५	१६	महामाया भगवती मन्दिर निर्माण कार्य	४,००,०००		
११२	१५५	८५४	१६	लक्ष्मी यादवको घरदेखि रामबहादुर चौधरीको घरसम्म अधुरो RCC बाटो	९०००००	(१) नेपाल बैंक लिमिटेडदेखि मिल्स मा.वि.को सिमानासम्म स्ल्याब निर्माण : रु.३,५०,०००	बाँकी रकम साविककै

अधिकृत आठौं

क्र.सं.	बजेट तथा कार्यक्रम		वडा नं.	साविकको योजना/कार्यक्रम शीर्षक	विनियोजित रकम (रु.)	संसोधन/रकमान्तर भई कायम हुने योजना/कार्यक्रम वा रकमान्तर/बजेट समायोजन हुने शीर्षक	कैफियत
	पाना नं.	क्र.सं.					
				निर्माण		(२) मिलन चोकदेखि चेगाधारीसम्म नाला निर्माण : रु.२,५०,०००।-	शीर्षकमा रहने
११३	१५३	८१९	१६	बाढी पीडित तथा विपद् व्यवस्थापन	२,००,०००	खेलकुद : रु.१,००,०००।-	बाँकी रकम साविककै शीर्षकमा रहने
११४	१५३	८२२	१६	विपन्न वर्गलाई दाहसंस्कारको लागि दाउरा	७५,०००	विपन्न वर्गलाई दाहसंस्कारका लागि दाउरा तथा विविध सहयोग	
११५	१५४	८२५	१६	विपन्न वर्गलाई स्वास्थ्य बिमा	३,००,०००	(१) व्यवसाय तथा विविध अनुगमन : रु.५०,०००।- (२) खेलकुद : रु.१,००,०००।-	
११६	१५८	९०१	१७	इम्तिजाज बकिलको अधुरो बाटो नाला निर्माण	४,००,०००	(१) कन्नस्तानको अधुरो टुप्प तथा बाटो निर्माण कार्य : रु.६,००,०००।- (२)	
११७	१५८	९०२	१७	हसरतको भान्जा घरको बाटो निर्माण	३,००,०००	वडाको होर्डिङ बोर्ड निर्माण : रु.१,००,०००।-	
११८	१५८	८९८	१७	गफूर टोल नजिर भोलाको बाटो निर्माण	५,००,०००	(१) गफूर टोल मोहम्मदको घर अगाडि अधुरो नाला निर्माण तथा सडक स्तरोन्नति (माटो हाल्ने) : रु.४,००,०००।- (२) वडाको होर्डिङ बोर्ड निर्माण : रु.१,००,०००।-	
११९	१६०	९२३	१८	विपन्न विद्यार्थीको लागि जुत्ता, व्याग, स्विटर, वितरण कार्यक्रम	२,००,०००	वडाका सामुदायिक विद्यालयका लागि विद्यार्थीहरूका लागि ड्रयाक सुट वितरण : रु.२,००,०००।-	जम्मा रु.१,००,०००।-
१२०	१५९	९१७	१८	वडा कार्यालय व्यवस्थापन	६,८४,०००	वडाका सामुदायिक विद्यालयका लागि विद्यार्थीहरूका लागि ड्रयाक सुट वितरण : रु.३,००,०००।-	
१२१	१५९	९२२	१८	जाडोमा आगो तापन चोकमा दाउरा वितरण	१,००,०००	वडाका सामुदायिक विद्यालयका लागि विद्यार्थीहरूका लागि ड्रयाक सुट वितरण : रु.१,००,०००।-	
१२२	१६०	९३१	१८	ज्येष्ठ नागरिकहरूलाई तीर्थ भ्रमण	२,००,०००	वडाका सामुदायिक विद्यालयका लागि विद्यार्थीहरूका लागि ड्रयाक सुट वितरण : रु.२,००,०००।-	
१२३	१६०	९२८	१८	विपद् व्यवस्थापन	२,००,०००	(१) वडाका सामुदायिक विद्यालयका लागि विद्यार्थीहरूका लागि ड्रयाक सुट वितरण : रु.१,००,०००।- (२) सुरक्षा निकायको लागि इन्धन तथा सबारीसाधन मर्मत : रु.१,००,०००।-	
१२४	१६०	९३८	१८	विद्यालयका जेहेन्दार विद्यार्थी तथा उत्कृष्ट शिक्षक सम्मान कार्यक्रम	१,००,०००	वडामा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन	
१२५	१६०	९४१	१८	आइ.सि.पि. रोडदेखि दामादिघिसम्म कालोपत्रे सडक	२१,००,०००	(१) काजर माजर ग्रामथान दामादिघि : रु.१,००,०००।- (२) दामादिघि जाने बाटोको दिघि पोखरी छेउमा कल्भर्ट : रु.३,००,०००।-	जम्मा रु.५,००,०००।-
१२६	१६०	९४२	१८	कालाबन्जर नहरको कल्भर्टदेखि विद्यानन्द यादवको घरसम्म कालोपत्रे सडक	२०,००,०००	दामादिघि जाने बाटोको दिघि पोखरी छेउमा कल्भर्ट : रु.२,००,०००।-	
१२७	१६१	९४३	१८	१८ नं. वडा कार्यालयदेखि नहर फडानी हुँदै कालाबन्जरसम्म कालोपत्रे सडक	५०,००,०००	(१) खुला व्यायामशाला : रु.७,००,०००।- (२) किसानको लागि सिचाई गर्ने बोरिङ र मोटर जडान : रु.५,००,०००।- (३) प्रमोद यादवको घर अगाडि कल्भर्ट, भेडियारी : रु.१,००,०००।- (४) प्रयानन्द मण्डलको घर अगाडि कल्भर्ट, दामादिघि : रु.१,००,०००।-	
१२८	१६४	९९७	१९	ढुंगानाको घरदेखि प्याकुरेलको सम्म कालोपत्रे सडक	१५,००,०००	द्रोण कोइरालाको घरदेखि पराजुलीको घर हुँदै कमला कटुवालको सम्म कालोपत्रे	
१२९	१६४	९९८	१९	मिलनचोक पूर्वका बाटो स्तरोन्नति	१५,००,०००	मिलनचोक उत्तरको नालामा ह्युमपाइप लगाई पानी निकास	



अधिकृत आठौं


अनुसूची-१

(निर्णय नं. ३(क) सँग सम्बन्धित)

(ग)(२) वडाको सिफारिस समेतका आधारमा नगरस्तरीय योजना/कार्यक्रम संसोधनको स्वीकृत विवरण:-

क्र.सं.	बजेट तथा कार्यक्रम		वडा नं.	साविकको योजना/कार्यक्रम शीर्षक	विनियोजित रकम (रु.)	संसोधन/रकमान्तर भई कायम हुने योजना/कार्यक्रम वा रकमान्तर/बजेट समायोजन हुने शीर्षक	कैफियत
	पाना नं.	क्र.सं.					
१	१०१	५५		बैदिक कर्मकाण्ड लाइब्रेरी	१०,००,०००	बैदिक कर्मकाण्ड परिषद्	संघसंस्थागत अनुदान
२	१७१	८	१,३,७	सिधिया खोला करिडोर रेखाङ्कन	४०,००,०००	सिधिया खोला करिडोर रेखाङ्कन - वडा नं. १/२/७	वडा नं. फरक गर्न गएकोले सच्याइएको
३	१७१	१४	२	विष्णुमाया पुस्तकालय	३,००,०००	विष्णुमाया पुस्तकालय - वडा नं. १	वडा नं. फरक गर्न गएकोले सच्याइएको
४	१७३	६१	५	सुनौलो मार्गमा नाला निर्माण	१०,००,०००	सुनौलो मार्गमा ग्राभेल	अन्य नगरस्तरीय योजना
५	१७४	६९	५	सुन्दर मार्ग उत्तर दक्षिण ३०० मिटर पिच	५,००,०००	सुन्दर मार्ग उत्तर दक्षिण ३०० मिटर रिटेनिड बाल तथा ग्राभेल	अन्य नगरस्तरीय योजना
६	१७४	७२	५	१००८ भुवनेश्वर मन्दिर	५,००,०००	जेष्ठ नागरिक वडा कार्य समिति भवन निर्माण, विराटनगर ११	अन्य नगरस्तरीय योजना
७	१७५	९२	६	मानव सेवा धर्म विद्यालय भवन रंगरोगन	५,००,०००	मडलु बाबा (क्र.सं. ९४ मा थप गर्ने)	अन्य नगरस्तरीय योजना
८	१७४	८०	६	लेखनाथ मार्गस्थित सलेस मन्दिरदेखि बुद्धचोकसम्म सडक निर्माण	५,००,०००	ज्वाला मार्गमा कालोपत्रे : रु.१५,००,०००।-	अन्य नगरस्तरीय योजना
९	१७५	९०	६	जागृति टोल जागृति मार्ग कालोपत्रे	५,००,०००		
१०	१७५	९१	६	सामुदायिक मार्ग कालोपत्रे	५,००,०००		
११	१७५	८५	६	बलभद्र सेवा समिति भवन निर्माण	५,००,०००	बलभद्र सेवा समितिलाई ए.सि. व्यवस्थापन	अन्य नगरस्तरीय योजना
१२	१७५	९९	७	महेन्द्र रात्री मा.वि.देखि उत्तर पुनम दाहालको घरबाट पूर्व जाने सडक निर्माण	१०,००,०००	महेन्द्र रात्री मा.वि.देखि उत्तर पुनम दाहालको घरबाट पूर्व जाने सडक निर्माण - वडा नं. २	वडा नं. फरक गर्न गएकोले सच्याइएको
१३	१७५	१०३	८	विन्दा नेपालको घरको सडक निर्माण	५,००,०००	वासुदेव काफ्लेको घरजानेबाटो निर्माण	अन्य नगरस्तरीय योजना
१४	१७५	१०५	८	संजय थपलियाको घरजाने बाटो पिच	१०,००,०००	संजय थपलियाको घरजाने बाटो ढलान	अन्य नगरस्तरीय योजना
१५	१७५	१०१	८	मितेरी मार्ग अधुरो नाला निर्माण र सहमति मार्ग अधुरो नाला निर्माण	१०,००,०००	मितेरी मार्ग अधुरो रिटेनिड बाल निर्माण र सहमति मार्गमा अधुरो रिटेनिड बाल निर्माण	अन्य नगरस्तरीय योजना
१६	१७६	११४	११	पञ्चमुखी चोक उत्तर पश्चिम राजन पौडेलको घर जाने सडकमा ढकन निर्माण	५,००,०००	पञ्चमुखी चोक उत्तर पश्चिम राजन पौडेलको घर जाने सडक र कृष्णराज कोइरालाको घर दक्षिण सडक तथा गोकुल मार्गमा नाला मर्मत, सल्याब र कलभर्ट निर्माण : रु.१०,००,०००।-	अन्य नगरस्तरीय योजना
१७	१७६	११६	११	कृष्णराज कोइरालाको घर दक्षिणदेखि चिउरा मिलसम्मको नालामा सल्याब निर्माण	५,००,०००		
१८	१७६	११५	११	अल्का छिमेकी चोक रामशाहपथको पूर्व पश्चिम धुदुवा खोलासम्म नाला तथा पिच	५,००,०००	अल्का छिमेकी चोक रामशाहपथको पूर्व पश्चिम अरुण गल्लीसम्म नाला मर्मत तथा ढलान	अन्य नगरस्तरीय योजना
१९	१७६	११७	११	शिवचोक दीपक साहको घर अगाडि पूर्व-पश्चिम गोपाल दासको घर हुँदै उत्तर अम्बिका साहको घरसम्म पिच	५,००,०००	शिवचोक दीपक साहको घर अगाडि पूर्व-पश्चिम गोपाल दासको घर हुँदै उत्तर अम्बिका साहको घरसम्म नाला मर्मत तथा ढलान	अन्य नगरस्तरीय योजना
२०	१७६	१२०	११	देउराली मार्गस्थित नाला र ग्राभेल निर्माण	५,००,०००	देउराली मार्ग तथा विनायक मार्गमा नाला मर्मत, ग्राभेल ढलान तथा नाला मर्मत र सल्याब निर्माण : रु.१०,००,०००।-	अन्य नगरस्तरीय योजना
२१	१७६	१२१	११	विनायक मार्गमा नालामा ढकन	५,००,०००		
२२	१७७	१३५	१२	जागृति मार्ग कालोपत्रे	१०,००,०००	जागृति मार्ग अधुरो आर.सि.सि. निर्माण	अन्य नगरस्तरीय योजना
२३	१७७	१३३	१२	शुक्रबारे हटिया सन्तोषी मार्गको भित्री सडकमा कमला निरौलाको घर जाने सडक निर्माण	५,००,०००	शुक्रबारे हटिया सन्तोषी मार्गको भित्री सडकमा कमला निरौलाको घर जाने सडकको बिचमा नाला निर्माण तथा ढलान	अन्य नगरस्तरीय योजना
२४	१७८	१५९	१४	श्री कबिर स्थान छेउमा रहेको ४क. सार्वजनिक जग्गा घेरावेरा	५,००,०००	भगवती मन्दिरको दक्षिण टोलमा राज कुमार महतोको घर अगाडिको बाटोमा नैना मेहतरको घरसम्म ग्राभेल र कलभर्ट निर्माण : रु.५,००,०००।-	अन्य नगरस्तरीय योजना

अधिकृत आठौं



क्र.सं.	बजेट तथा कार्यक्रम		वडा नं.	साविकको योजना/कार्यक्रम शीर्षक	विनियोजित रकम (रु.)	संसोधन/रकमान्तर भई कायम हुने योजना/कार्यक्रम वा रकमान्तर/बजेट समायोजन हुने शीर्षक	कैफियत
	पाना नं.	क्र.सं.					
२५	१७८	१६०	१४	महतो टोल कबिर स्थानको छेउ रहेको सार्वजनिक जग्गा घेराबेरा	५,००,०००	वडाका विभिन्न बाटोहरूमा खाल्डाखुल्डी पुर्ने, मर्मत गर्ने तथा ग्राभेल गर्ने : रु.५,००,०००।-	अन्य नगरस्तरीय योजना
२६	१७८	१५७	१४	गुरुकुलदेखि श्रवण यादवको घरसम्म आरसिसि नाला निर्माण	५,००,०००	गुरुकुलदेखि श्रवण यादवको घरसम्म आर.सि.सि. ढलान	अन्य नगरस्तरीय योजना
२७	१७९	१६६	१५	नागरिक पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरतर्फ बाटो निर्माण	५,००,०००	राजन पोखरेलको घरदेखि अम्बिका पोखरेलको घरसम्म नाला र ढलान (क्र.सं. १६४ मा थप)	अन्य नगरस्तरीय योजना
२८	१७९	१७७	१८	झटियाही बाटो तथा कल्भर्ट निर्माण	२८,००,०००	झटियाही बाटो निर्माण	अन्य नगरस्तरीय योजना
२९	१७९	१८२	१८	अनन्त मन्दिर (अधुरो)	३,००,०००	आनन्द मन्दिर (अधुरो) निर्माण	अन्य नगरस्तरीय योजना
३०	१८०	१६८	१९	मिलन चोक उत्तर जाने बाटो नाला तथा सडक स्तरोन्नति	८,००,०००	मिलनचोक पूर्व पश्चिम अधुरो सडकको किनारमा ह्युमपाइपबाट पानी निकास	अन्य नगरस्तरीय योजना
३१	१७४	८४	६	सुन्दर टोलको जनचेतना मार्ग उत्तरको सडक नाला निर्माण र पिच	५,००,०००	सुन्दर टोलको जनचेतना मार्ग उत्तरको सडक आर.सि.सि. ढलाइ	अन्य नगरस्तरीय योजना



अधिकृत आठौं

विराटनगर महानगरपालिका, नगर सभाको पन्ध्रौँ अधिवेशन

अनुसूची-१

(निर्णय नं. ३(क) सँग सम्बन्धित)

(ग)(१) नगरस्तरीय योजना/कार्यक्रम संशोधनको स्वीकृत विवरण:-

क्र.सं.	बजेट तथा कार्यक्रम		वडा नं.	साविकको योजना/कार्यक्रम शीर्षक	विनियोजित रकम (रु.)	संसोधन/रकमान्तर भई कायम हुने योजना/कार्यक्रम वा रकमान्तर/बजेट समायोजन हुने शीर्षक	कैफियत
	पाना नं.	क्र.सं.					
१	७९	४०७		ट्राफिक व्यवस्थापन (जेब्रा क्रसिङ, ट्राफिक सचेतनामूलक बोर्डहरू खरिद तथा मर्मत)	७,००,०००	नगर प्रहरी शाखामा हुने विविध खर्च (पाना नं. ८०, सि.नं. ४१५ को शीर्षकमा थप) : रु.३,००,०००।-	
२	१०१	५८		सृष्टि नृत्य कला प्रतिष्ठान केन्द्र, कार्यक्रम सञ्चालन	१,००,०००	सृष्टि नृत्य कला प्रशिक्षण केन्द्र, कार्यक्रम सञ्चालन	संस्थाको नाम फरक पर्व गाएकोले सच्याइएको
३	४९	१७०		महानगरीय सुलभ फार्मसी सेवा सञ्चालन	६०,००,०००	(१) महानगर मेडिकल स्टोर, सुलभ फार्मसी तथा स्वास्थ्य बिमा फार्मसी भौतिक पूर्वाधार तयारी तथा व्यवस्थापन : रु.२०,००,०००।- (२) महानगर अस्पताल भौतिक पूर्वाधार तयारी तथा व्यवस्थापन : रु.२७,००,०००।- (३) स्वास्थ्य संस्थाहरूका लागि कम्प्युटर खरिद : रु.१०,००,०००।- (४) स्वास्थ्य सामग्री/औजार/उपकरण मर्मत : रु.३,००,०००।-	
४	५३	१९९		कोल्डचेन सामग्री भ्याक्सिन क्यारियर लगायत सामग्रीहरूको मर्मत	२,००,०००	पूर्ण खोप सुनिश्चितता तथा खोप सुदृढीकरण : रु.२,००,०००।-	
५	५३	२०१		खोप सेवाको विद्युत्तिकरण	५०,०००	खोप सामग्री छपाइ : रु.५०,०००।-	
६	५४	२०८		म.न.पा.को सबै वडाहरूबाट निःशुल्क UPT Test जाँच सेवा	५,००,०००	विपन्न बेवारिसे उपचार सहयोग : रु.२,००,०००।-	
७	५७	२४०		स्वास्थ्य संस्थाको लागि फर्निचर खरिद	५,००,०००	नगर अस्पताल/स्वास्थ्य संस्थाको लागि डेस्कटप, ल्यापटप लगायतका कार्यालय सामग्री तथा औजार उपकरण खरिद तथा मर्मत : रु.५,००,०००।-	
८	५७	२३९		नसर्ने रोगहरूको औषधि उपकरण तथा सामग्री खरिद	५,००,०००	नसर्ने रोगहरूको स्क्रिनिङ कार्यक्रम, औषधि उपकरण तथा सामग्री खरिद	
९	६१	२६५		बालमैत्री पर्चा पम्पलेट/अध्ययन सामग्री तयारी तथा छपाइ	२,००,०००	बालबालिकाको लागि हाजिरीजवाफ प्रतियोगिता सञ्चालन : रु.१,५०,०००।-	
१०	६२	२७७		बालमैत्री वडा घोषणाको पूर्वतयारीका लागि १८ र १९ नं. वडामा स्वयंसेवक परिचालन	२,००,०००	सबै वडाका बाल अधिकार समितिका पदाधिकारीहरूलाई बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम : रु.२,००,०००।-	
११	६२	२७१		खोज तथा अनुसन्धानमुखी अन्तरिक्ष विज्ञान कार्यक्रम सञ्चालन	२,००,०००	विद्यालय बाल क्लबको क्षमता विकास कार्यक्रम : रु.५०,०००।-	
१२	६३	२८०		बाल क्लब व्यवस्थापन खर्च	८०,०००	महिला तथा बालबालिका शाखाको लागि प्रिन्टर खरिद : रु.५०,०००।-	
१३	६१	२६७		बालबालिकाको स्थिति प्रतिवेदन प्रकाशन	४,००,०००	महिलाको स्थिति पत्र प्रकाशन : रु.४,००,०००।- (थप)	
१४	६५	२९८		पिछुडिएका महिलाहरूलाई स्कुटर/बाइक मर्मत तालिम	१,९५,०००	महिलाहरूलाई जुजु धौ (दही) बनाउने तालिम सञ्चालन : रु.१,००,०००।-	
१५	५९	२५७		विद्यालय बाल क्लब पुनर्गठन	४,००,०००	विद्यालय बाल क्लबको क्षमता विकास कार्यक्रम : रु.४,००,०००।-	
						(१) आधारभूत र मा.वि.मा विषयगत दरबन्दी अति आवश्यक विद्यालयलाई शिक्षक शिक्षक अनुदान (निरन्तर) : रु.८३,५२,४६९।-	



अधिकृत आठौँ

क्र.सं.	बजेट तथा कार्यक्रम		बडा नं.	साविकको योजना/कार्यक्रम शीर्षक	विनियोजित रकम (रु.)	संसोधन/रकमान्तर भई कायम हुने योजना/कार्यक्रम वा रकमान्तर/बजेट समायोजन हुने शीर्षक	कैफियत
	पाना नं.	क्र.सं.					
१६	४२	१०६		आधारभूत र मा.वि.मा विषयगत दरबन्दी अति आवश्यक विद्यालयलाई शिक्षक शिक्षक अनुदान (निरन्तर)	९८,२०,०००	(२) पूर्व प्राथमिक तहका लागि सिकाइ सामग्री व्यवस्थापन : रु.१०,००,०००।-	
						(३) विद्यालय अनुगमन निरीक्षण : रु.३,६७,५३१।-	
						(४) पूर्वाञ्चल विध्वविद्यालय प्रारम्भिक बाल विकास सम्मेलन : रु.१,००,०००।-	
१७	४६	१३६		सामुदायिक विद्यालयमा इ हाजिरी व्यवस्थापन तथा इन्भर्टर खरिद	१५,००,०००	(१) सामुदायिक विद्यालयमा इ-हाजिरी व्यवस्थापन तथा इन्भर्टर खरिद : रु.१०,००,०००।-	
						(२) शिक्षक तलब भत्ता सफ्टवेयर निर्माण : रु.५,००,०००।-	
१८	४६	१३८		नगर शिक्षा नीति निर्माण	१५,००,०००	(१) नगर शिक्षा नीति तथा आवधिक योजना निर्माण : रु.५,००,०००।-	
						(२) विद्यालय फर्निचर निर्माण : रु.१०,००,०००।-	
१९	४८	१५५		युवाहरुका लागि संगीत नृत्य गायन चित्रकला प्रशिक्षण तथा OJT का लागि विद्यालयमा परिचालन	१०,००,०००	(१) खेलमैदान मर्मत सम्भार : रु.५,५०,०००।-	
						(२) विद्यालयमा वृत्तिमार्ग निर्देशन : रु.२,५०,०००।-	
						(३) राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नपुग रकम थप : रु.२,००,०००।-	
२०	४३	११६		सार्वजनिक विद्यालयमा शौचालय निर्माण	५०,००,०००	(१) सार्वजनिक विद्यालयमा शौचालय निर्माण : रु.४०,००,०००।-	
						(२) कम्पाउण्ड बाल तथा अधुरो भवन निर्माण : रु.१०,००,०००।-	
२१	४३	१०८		सबै विद्यालयमा शुद्ध खानेपानीका लागि फिल्टर प्लान्ट जडान	७०,००,०००	(१) सबै विद्यालयमा शुद्ध खानेपानीका लागि फिल्टर प्लान्ट जडान : रु.६२,००,०००।-	
						(२) विद्यालय भवन निर्माण : रु.८,००,०००।-	
२२	४९	१६८		खेलकुद विकासका लागि सहयोग तथा खेलकुद कार्यक्रम सञ्चालन	३५,००,०००	(१) खेलकुद विकासका लागि सहयोग तथा खेलकुद कार्यक्रम सञ्चालन : रु.१०,००,०००।-	
						(२) सिपमूलक तालिम कार्यक्रम : रु.२५,००,०००।-	
२३	४८	१६०		विद्यालय स्तरीय खेलकुद तथा अतिरिक्त क्रियाकलाप कार्यक्रम आधारभूत तह तथा माध्यमिक तह	४,००,०००	(१) जुनियर रेडक्रस सर्कल : रु.२,५०,०००।-	
						(२) अतिरिक्त क्रियाकलाप : रु.१,५०,०००।-	
२४	७८	३९६		कर्मचारी क्षमता विकास तालिम	५,००,०००	राजस्व वृद्धिका लागि घरदैलो अभियान तथा स्वयंसेवक परिचालन (सि.नं. ३९४ मा थप) : रु.२,००,०००।-	सि.नं. ३९४ (पाना नं. ७८) मा थप रकम जम्मा रु.५,५०,०००।-
२५	७८	४००		करदाता शिक्षा अभियान	२,००,०००	राजस्व वृद्धिका लागि घरदैलो अभियान तथा स्वयंसेवक परिचालन (सि.नं. ३९४ मा थप) : रु.१,५०,०००।-	
२६	७८	४०२		कर दिवस	१,००,०००	राजस्व वृद्धिका लागि घरदैलो अभियान तथा स्वयंसेवक परिचालन (सि.नं. ३९४ मा थप) : रु.१,००,०००।-	
२७	७८	४०१		राजस्व शाखा सञ्चालन तथा व्यवस्थापन	२,७०,०००	(१) राजस्व वृद्धिका लागि घरदैलो अभियान तथा स्वयंसेवक परिचालन (सि.नं. ३९४ मा थप) : रु.१,००,०००।-	
						(२) राजस्व सम्पर्क व्यक्ति (वडा सदस्य) बैठक (सि.नं. ३९७ मा थप)	
२८	८१	४२३		स्थानीय सञ्चारमाध्यमहरुलाई मासिक अनुदान	२०,००,०००	लोककल्याणकारी सूचना तथा विज्ञापन (सि.नं. ४२४ मा थप) : रु.९,००,०००।-	
२९	४०	८७		नगर सहकारी समितिको बैठक तथा खाजा खर्च	१०,००,०००	सहकारी विज्ञको परामर्श सेवा खरिद : रु.५,००,०००।-	बाँकि रकम साविककै शीर्षकमा रहने



अधिकृत आदेश

क्र.सं.	बजेट तथा कार्यक्रम		वडा नं.	साविकको योजना/कार्यक्रम शीर्षक	विनियोजित रकम (रु.)	संसोधन/रकमान्तर भई कायम हुने योजना/कार्यक्रम वा रकमान्तर/बजेट समायोजन हुने शीर्षक	कैफियत
	पाना नं.	क्र.सं.					
३०	१०२	८९		इ भेइकल तालिम	२,००,०००	विभिन्न सिपमूलक तालिम : रु.४८,००,०००।-	जम्मा रु.६८,००,०००।- (तालिमको विस्तृत विवरण देहायमा उल्लेख छ)
३१	४०	९१		एकल महिला जीविकोपार्जन कार्यक्रम	४,५०,०००		
३२	४१	९२		लगानी सम्मेलन	३०,००,०००		
३३	४१	९५		परम्परागत लघु तथा साना उद्योग संरक्षण कार्यक्रम	२,५०,०००		
३४	४१	९६		नवप्रवर्तनमा आधारित उद्यम प्रोत्साहन कार्यक्रम	३,००,०००		
३५	४१	९७		मेडपा कार्यक्रमसँग साझेदारी	६,००,०००		
३६	१८०	१९१		महानगर तालिम केन्द्र स्थापना	४०,००,०००	(१) विभिन्न सिपमूलक तालिम : रु.२०,००,०००।-	
						(२) लागत साझेदारीमा सिपमूलक तालिम सञ्चालन तथा व्यवस्थापन गर्नका लागि उद्योग संगठन मोरङलाई संस्थागत अनुदान : रु.२०,००,०००।-	
३७	१०२	९८		समृद्धि महिला उद्यमी समूह घरेलु तथा साना उद्योग स्थापना	२,००,०००	समृद्ध नेपाल, सिपमूलक तालिम सञ्चालन	
३८	१०२	१०१		परिवर्तनका लागि हातेमालो युवा सम्मेलन, सरसफाइ, पर्यावरण, वृक्षारोपण कार्यक्रम	२,००,०००	नवज्योति पूर्वाञ्चल पुनःस्थापना केन्द्र (सुधार केन्द्र), विराटनगर ३	
३९	१०२	१०२		डोरीतान प्रतियोगिता	२,००,०००	मोरङ उद्योग व्यापार संघ (महिला उद्यम समिति) - नारी उत्सव २०८१ सञ्चालन	
४०	१०२	८८		महेश्वरी महिला मञ्च एडभान्स टेलरिङ कोर्स	२,००,०००	(१) महेश्वरी समाज : रु.१,००,०००।-	
						(२) राष्ट्रसेवक ज्येष्ठ नागरिक : रु.१,००,०००।-	
४१	१०३	१०७		महिला जनप्रतिनिधि अनुभव संग्रह	५,००,०००	(१) ओबि मिडिया, विराटनगर : रु.२,००,०००।-	
						(२) विराटनगर साङ्गितिक सौझ २०८१ : रु.१,००,०००।-	
						(३) बाल पुस्तकालय भवन निर्माण, विराटनगर ८ : रु.२,००,०००।-	जम्मा रु.४,००,०००।-
४२	१०२	९२		The LEADERS कानुनी अभिमुखीकरण	२,००,०००	बाल पुस्तकालय भवन निर्माण, विराटनगर ८ : रु.२,००,०००।-	
४३	१०२	९७		अपाङ्गता भएका व्यक्तिहरूका लागि सिपमूलक तालिम	१,००,०००	खाम बनाउने तालिम	
४४	१०२	८७		पत्रकारहरूको क्षमता अभिवृद्धि	२,००,०००	प्रेस चौतारी	
४५	१०३	१११		उपप्रमुखसँग गृहिणी कार्यक्रम	१०,००,०००	महिला लक्षित भाषणकला सम्बन्धी तालिम, नयाँ पुस्ता, विराटनगर ४ मार्फत	
४६	७२	३५०		टोल विकास संस्थाहरूका लागि विपद् जोखिम न्यूनीकरण तथा आपतकालीन प्रतिकार्य सम्बन्धी कार्यक्रम	४,००,०००	(१) बेरोजगार युवाहरूका लागि ड्राइभिङ तालिम : रु.३,००,०००।- (२) आरोहण गुरुकुल, विराटनगरलाई नाटक तथा कार्यक्रम सञ्चालनका लागि प्रवर्द्धन सहयोग : रु.१,००,०००।-	
४७	८२	४३८		विराटनगर झल्काउने डकुमेन्ट्री	४,००,०००	(१) सूचना तथा प्रचार-प्रसार : रु.३,००,०००।- (२) आरोहण गुरुकुल, विराटनगरलाई नाटक तथा कार्यक्रम सञ्चालनका लागि प्रवर्द्धन सहयोग : रु.१,००,०००।-	
४८	१००२	१००		मोरङ जिल्ला जुडो संघ कोशी प्रदेश स्तरीय जुडो प्रतियोगिता	१,५०,०००	आरोहण गुरुकुल, विराटनगरलाई नाटक तथा कार्यक्रम सञ्चालनका लागि प्रवर्द्धन सहयोग : रु.१,५०,०००।-	
४९	३७	५४		तेरीको बीउ वितरण कार्यक्रम (५०% अनुदान)	५,००,०००		



अधिकृत आउँ

क्र.सं.	बजेट तथा कार्यक्रम		वडा नं.	साविकको योजना/कार्यक्रम शीर्षक	विनियोजित रकम (रु.)	संसोधन/रकमान्तर भई कायम हुने योजना/कार्यक्रम वा रकमान्तर/बजेट समायोजन हुने शीर्षक	कैफियत
	पाना नं.	क्र.सं.					
५०	३७	५२		सिचाई मोटर ५० प्रतिशत अनुदान कार्यक्रम	५,००,०००		
५१	३७	५५		कम्पोष्ट बिन वितरण ७५ प्रतिशत अनुदानमा वितरण कार्यक्रम	३,००,०००	फलफूल तथा तरकारीको विषादी परीक्षणका लागि प्रयोगशाला व्यवस्थापन (उपकरण तथा टेस्ट किट, रसायन लगायत) : रु.१९,००,०००।-	
५२	३८	६३		नमुना उत्पादन कार्यक्रम (५०% अनुदान)	२,५०,०००		
५३	३८	६५		रसायनिक मल विक्रेता र कृषकसँग अन्तरक्रिया गोष्ठी	५०,०००		
५४	३९	७७		विपन्न वर्गका किसानको पशुमा परजीवी नियन्त्रण	३,००,०००		
५५	१००	३७	११	अपाङ्गता भएका एवम् विपन्न परिवारका व्यक्तिहरूलाई स्वरोजगारमूलक तालिम	१,००,०००	अपाङ्गता भएका एवम् विपन्न परिवारका व्यक्तिहरूलाई स्वरोजगारमूलक तालिम	
५६	१७५	९७	७	आदर्श विद्यालयमा खुल्ला जिम	५,००,०००	आदर्श मा.वि.मा खेलकुद स्थल निर्माण	
५७	८४	४५९		विद्यालयका बालबालिका सँग प्रमुख-उपप्रमुख तथा टोलबासीमा सचेतनामूलक कार्यक्रम	२०००००	श्रमिकसँग महानगर कार्यक्रम	
५८	८६	४६७		हिंसा पीडित महिला तथा बालबालिकाको मुद्दामा सहजीकरण गर्ने सहजकर्ता अड्डा अदालत प्रतिनिधित्व	२०००००	श्रमिकसँग महानगर कार्यक्रम	
५९	८४	४५७		नेपाल सरकारबाट पारित नया ऐन कानुन नियम सम्बन्धी पुस्तक खरिद	१०००००	अवलोकन तथा भ्रमण	
६०	८६	४६७	४६७	हिंसा पीडित महिला तथा बालबालिकाको मुद्दामा सहजीकरण गर्ने सहजकर्ता अड्डा अदालत प्रतिनिधित्व	२०००००	अवलोकन तथा भ्रमण : रु.२९,८००।-	
६१	८४	४६५	४६५	बडास्तरीय मेलमिलाप कर्ताहरूको व्यवस्थापन तथा प्रशिक्षण	८०००००	उपप्रमुखहरूको राष्ट्रिय भेला (कोशी प्रदेशभित्रका उपाध्यक्षहरू समेतगरी)	
६२	८६	४७०		प्रदेशस्तरीय न्यायिक समितिको भेला	१००००००	उपप्रमुखहरूको राष्ट्रिय भेला (कोशी प्रदेशभित्रका उपाध्यक्षहरू समेतगरी)	
६३	८६	४७७		महानगर पुस्तकालय स्थापना तथा नेपालका पूर्वप्रधानमन्त्रीहरू समेतको तस्वीरसमेतको संग्रहालय	१००००००	उपप्रमुखहरूको राष्ट्रिय भेला (कोशी प्रदेशभित्रका उपाध्यक्षहरू समेतगरी)	
६४	८६	४६८		स्वयंसेवक खर्च र इन्टरनेसिप समेत	३०००००	कानुन मस्यौदा लेखन सम्बन्धी प्रशिक्षण कार्यक्रम तथा अन्य कानुन सम्बन्धी सचेतनामूलक कार्यक्रम : रु.१,००,०००।-	
६५	८७	४७८		विराटनगर महानगरपालिकाबाट प्रकाशित हुने ऐन नियमावली कार्यविधि निर्देशिका राजपत्रमा प्रकाशित गर्ने	५०००००	(१) कानुन मस्यौदा लेखन सम्बन्धी प्रशिक्षण कार्यक्रम तथा अन्य कानुन सम्बन्धी सचेतनामूलक कार्यक्रम : रु.१,००,०००।-	
						(२) श्रमिकहरूलाई कानुनी परामर्श कार्यक्रम : रु.१,००,०००।-	
						(३) मिटरव्याजी पिडितहरूका लागि कानुनी सचेतना कार्यक्रम : रु.१,००,०००।-	

अधिकृत आउँ



(ग)(१)(१) विभिन्न सीपमूलक तालिमको विवरण:-

क्र.सं.	तालिमको विषय	विनियोजित रकम (रु.)	कैफियत
१	मोटरसाइकल मर्मत (रिपेयरिङ) तालिम	२०००००	
२	कृष्टलको माला बनाउने तालिम	४५००००	
३	च्याउ खेती तालिम	५०००००	
४	गुडिया बनाउने तालिम	५०००००	
५	फेन्सी जुत्ता-चप्पल बनाउने तालिम	५०००००	
६	उद्घोषण तालिम	५०००००	
७	एयर कन्डिसन (ए.सि.) मर्मत तालिम	५०००००	
८	रेफ्रिजरेटर (फ्रिज) मर्मत तालिम	५०००००	
९	मेहन्दी लगाउने तालिम	२५००००	
१०	किशोर-किशोरीहरूलाई आत्मरक्षा तालिम	३०००००	
११	बेकरी तालिम	३०००००	
१२	बेमौसमी तरकारी खेती तालिम	३०००००	
१३	मोटर वाइन्डिङ तालिम	५०००००	
१४	डेरी प्रोडक्ट बनाउने तालिम	५०००००	
१५	महिलाहरूलाई नेल आर्ट सम्बन्धी तालिम	५०००००	
१६	बारिस्टा तालिम	५०००००	
जम्मा (रु.)		६८०००००	



अधिकृत आठौं

विराटनगर महानगरपालिका, नगर सभाको पन्ध्रौं अधिवेशन

अनुसूची-२

(निर्णय नं. ३(ख) सँग सम्बन्धित)

बहुवर्षीय योजना कायम गरी सञ्चालन गर्ने योजनाहरूको विवरण:-

क्र.सं.	योजनाको नाम	वडा नं.	आ.व.२०८१/०८२ मा विनियोजित रकम रु.	लागत अनुमान रकम रु.	आ.व.२०८२/०८३ का लागि विनियोजन गर्नुपर्ने रकम रु.
१	२ नं.वडा कार्यालय नयाँ भवन निर्माण	२	५००००००	३४५६२६२१.३१	२९५६२६२१.३१
२	६ नं.वडा कार्यालय नयाँ भवन निर्माण	६	५००००००	३३५५४५८९.०८	२८५५४५८९.०८
३	१३ नं.वडा कार्यालय नयाँ भवन निर्माण	१३	५००००००	३७३१८५२४.६९	३२३१८५२४.६९
४	१८ नं.वडा कार्यालय भवन निर्माण तला थप	१८	३००००००	९३५९४४६.९८	६३५९४४६.९८
५	७ नं.वडा कार्यालय नयाँ भवन निर्माण	७	५००००००	३३५५४५८९.०८	२८५५४५८९.०८
६	भगवती मार्गमा पिच तथा स्ल्याब	१४	५००००००	१८७४२४०१.२३	१३७४२४०१.२३
७	५ नं.वडा कार्यालय भवन निर्माण तला थपका अपुग रकम	५	३००००००	८२९४०८९.५६	५२९४०८९.५६
८	सफल मार्ग दिपक पौडेलको घर जाने बाटो, मधुवन मार्ग र सिमल मार्ग समेतमा पिच र कलभर्ट	८	१५०००००	६६६४१६२.८९	५१६४१६२.८९
	जम्मा		३२५०००००	१८२०५०४२४.८	१४९५५०४२४.८



अधिकृत आठौं

विराटनगर महानगरपालिका, नगर सभाको पन्ध्रौं अधिवेशन
(बैठक मिति : २०८१/०९/२१)

अनुसूची-४

(निर्णय नं. ६ सँग सम्बन्धित)

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९(१) एवम् कोशी प्रदेश, गाउँ सभा र नगर सभा सञ्चालन कार्यविधि ऐन, २०७५ को दफा ३(१) बमोजिम नगर सभाको बैठक सामान्यतया वर्षको दुईपटक मात्र बस्ने व्यवस्था भएकोमा नगर सभामार्फत गर्नुपर्ने केही महत्वपूर्ण निर्णयहरू तत्कालै गरी कार्यान्वयन गर्नुपर्ने अवस्था सिर्जना भएकाले सभाबाट अनुमोदन हुनेगरी विभिन्न मितिमा बसेको नगर कार्यपालिकाको बैठकबाट गरिएका तपसिल बमोजिमको निर्णयहरूको अनुमोदन गर्ने।

तपसिल:-

क्र.सं.	निर्णय मिति	निर्णय नं.	निर्णयको ब्यहोरा
१	२०८१/०४/३१	३(अ)	निर्माण सम्पन्न भई महानगरपालिकालाई हस्तान्तरण भएपश्चात ठेक्का व्यवस्थापन नहुन्जेलसम्मका लागि वीरेन्द्र सभागृह सञ्चालन गर्न आगामी नगर सभाबाट अनुमोदन हुनेगरी दैनिक रु.१,००,०००।० (एक लाख रुपैयाँ) शुल्क लिई कार्यक्रम सञ्चालनका लागि भाडामा दिने र सो सभागृह (दक्षिणतर्फ रहेको इको पार्कसहित) ठेक्का प्रक्रियामार्फत सञ्चालन तथा व्यवस्थापन गर्न/गराउन आ.व.२०८१/०८२ देखि आ.व.२०८५/०८६ सम्म पाँच वर्षका लागि वार्षिक रु.६० लाख (कर बाहेक) न्यूनतम ठेक्का अङ्क कायम गरी बहुवर्षीय ठेक्का व्यवस्थापनको प्रक्रिया अगाडि बढाउने।
२	२०८१/०६/२२	२(घ)	विराटनगर महानगरपालिका वडा नं. ५/६ स्थित बि.एफएमदेखि शान्ति चोक केशलिया रोड जाने बाटोमा नाला र सडक स्तरोन्नति योजनाको बोलपत्र मार्फत निर्माण कार्य भइरहेकोमा काम गर्दै जाँदा स्वीकृत लागत अनुमानभन्दा थप कार्य गर्नुपर्ने भएको एवम् साइटको अवस्थाका कारण निर्माण आइटमहरूको प्रकृति र परिमाणमा समेत संशोधन गर्नुपर्ने भएको भन्ने प्राविधिकहरूबाट पुष्ट्याई भएकोले शुरु सम्झौता रकमको २४.३४% (चौबीस दशमलब तीन चार प्रतिशत) बराबरको थप रकमको भेरिएसन आदेश जारी गर्ने सर्वसम्मतिले निर्णय गरियो। साथै, उल्लिखित कार्यको लागि आगामी नगर सभाबाट अनुमोदन हुनेगरी वडा नं. ६ स्थित शैलेश मन्दिरदेखि बि.एफएम रोडसम्म सडक निर्माण शीर्षक (पाना नं. १७४/ सि.नं. ७७) मा विनियोजित रु.५०,००,०००।- बाट र बाँकि अपुग रकम मर्मत सम्भार शीर्षक (पाना नं. ७१/सि.नं. ३४३) बाट बजेट व्यवस्था गर्ने।
३	२०८१/०९/२१	२(घ)	विराटनगर महानगरपालिका वडा नं. १८ (साविक बुधनगर गा.वि.स.) र वडा नं. १९ (साविक वैजनाथपुर गा.वि.स.) भित्र रहेका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी आ.व.२०७४/०७५ भन्दा अगाडि निर्माण सम्पन्न भएका (तल्ला थपको नक्सा पास नगरेको समेत) भवन तथा संरचनाको २०८२ असार मसान्तसम्ममा अभिलेखिणका लागि नक्सा पेस गरेमा नक्सा अभिलेखिण/नियमित गर्ने। र सोका लागि आगामी नगर सभाबाट अनुमोदन हुनेगरी प्रति वर्गफिट रु.१२१- दस्तुर लिने।



अधिकृत आठौं

विराटनगर महानगरपालिका, नगर सभाको पन्ध्रौं अधिवेशन

(बैठक मिति : २०८१/०९/२१)

अनुसूची-३

(निर्णय नं. ५ सँग सम्बन्धित)

बेरुजु नियमित गर्ने सम्बन्धमा ।	आ.व. २०७३/०७४ देखि २०७९/०८० सम्मको महालेखा परीक्षकको प्रतिवेदनले औल्याएका बेरुजुको सम्बन्धमा अर्थ तथा सार्वजनिक लेखा समितिको सिफारिस अनुसार देहाय बमोजिम नियमित गर्ने ।
---------------------------------	---

	आ.व. २०७३/७४	
बेरुजु दफा	विवरण	रकम
१४.८	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार महानगरपालिका क्षेत्रभित्रको फोहोरमैला संकलन तथा व्यवस्थापन गर्ने कार्य गर्न तत्काल बोलपत्र आह्वान गर्दा मुल्य अभिवृद्धी करमा दर्ता भएको हुनुपर्ने भनि सुचनामा उल्लेख नभएको कारण विभिन्न व्यक्ती, संस्था लगायत वेष्ट मेनेजमेण्ट ग्रुप नेपाल प्रा लि जे भि समेतले भाग लिएको र वेष्ट मेनेजमेण्ट ग्रुप नेपाल प्रा लि जे भि को कबोल रकम स्विकार योग्य देखिएकोले सम्झौता भई कायदेशि भएको हो । वेष्ट मेनेजमेण्ट ग्रुप नेपाल प्रा लि जे भि को कबोल रकममा मुल्य अभिवृद्धी कर सम्बन्धमा कुनै उल्लेख नभएको र मुल्य अभिवृद्धी कर समावेश नरहेको कर विजक पेश भएकोले उक्त कारोवारमा मुल्य अभिवृद्धी कर सम्बन्धि कारोवार हुन नसकेको कारणले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	१३६८४५४४।३०
३४	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार गाउँ विकास समितीको लेखा संचालन गरेको भनि सचिव दयाराम सिलवालले रु ३००००। लेखा भत्ता भुक्तानी लिएकोले एकिन गरी अशुल गर्नु भनि कायम बेरुजु सम्बन्धमा तत्कालिन गाउँ विकास समितिमा कार्यरत निज सचिव हाल यस कार्यालयमा नरहेको र कुनै सम्पर्कमा समेत नरहेकोले उक्त रकम असुलगर्न नसकिने भएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	३००००
४७	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार बेरुजु दफा नं. ४७ मा औलाइएको नया दरमा समेत मुल्य बृद्धि वापत STIUEIP कन्ट्राक्टर लाइ भुक्तानी दिएको खर्च रकम रु.३८३४२२०५।९७ – DSC वाट सुरूको Rate Analysis नगरपालिकाले तोके बमोजिमको Haulage- ढुवानी को दुरी अनुसार भएकोमा भेरिएसन २ मार्फत DOR को Norms बमोजिम नया आइटमहरुको दररेट कायम गरिएको । र नया दररेट कायम गर्दा सम्झौताको दफा १२.३ र १३ बमोजिम Base Year वाट भएको र नियम अनुसार सम्झौता बमोजिम Price Adjustment उपलब्ध गराइएको हुदा कुनै सरकारी हानी नोक्सानी नभएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	३८३४२२०५

	आ.व. २०७४/७५	
बेरुजु दफा	विवरण	रकम
२०	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार नगरपालिकाको मिति २०७५।०१।०९ को निर्णय अनुसार आन्तरिक श्रोतबाट बेहोर्नेगरी २०७४ श्रावण देखि २०७४ चैत्र सम्म पालिकाका पदाधिकारी उपमेयर-१, वडा अध्यक्ष -१९, कार्यपालिका सदस्य-८ र वडा सदस्य - ७१ लाई भत्ता उपलब्ध गरेकोले कुनै सरकारी नोकसानी नभएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरीयो।	१७६४०००
२४	नगर सभाका २७ जना सदस्यहरुलाई मासिक २५००। का दरले यातायात खर्च दिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार तत्कालिन नगर सभाका सदस्यहरु मध्ये कामको सिलसिलामा पालिकामा पटक पटक आईरहनु पर्ने र पालिका कार्यालय र वडा कार्यालय भन्दा टाढा टाढा बसोवास रहेका सदस्य हरूलाई मात्र सुविधा स्वरुप उक्त यातायात खर्च उपलब्ध गराएको र कुनै सरकारी हानी नोकसानी नभएको र अब उप्रान्त यस्तो प्रकारको खर्च नगरीने प्रतिवद्धता गर्दै एक पटककोलागि उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो।	८१००००
५४	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार सम्झौताको Clause 12.3 (Evaluation) बमोजिम नया दररेट कायम गर्दा ३ वटा Conditions चेक गरि नया दररेट निर्धारण गरिएको र नया दररेट कायम गर्दा BoQ तैयार गर्दाको वर्ष (आ.व.२०७१/०७२) लाई मूल्य निर्धारणको लागि आधार वर्ष मानी दररेट लिइ Rate Analysis समेत को आधारमा तैयार गरिएको र सो को आधारमा VO तैयार गरि PCO/ADB बाट सहमति समेत प्राप्त गरिएको र GCC/PCC को दफा १३.३ (Variation Procedure) र १३.८ (Adjustments for Changes in Cost) बमोजिम मूल्य निर्धारण गरि सम्झौता बमोजिम कन्ट्राक्टर सिटिसिइ कालीका ज्वाइन्ट भेन्चरलाई Price Adjustment उपलब्ध गराइएकोले आइपिसि २६ देखि आइपिसि ३० सम्मको भूक्तानीमा मुल्य बृद्धि दिएकोले कुनै सरकारी हानी नोकसानी नभएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो।	२४४८३६६१
५५	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार एसटिआइयुइआइपिको परामर्शदाता (International Expert) लाइ Per Diem वापत भूक्तानी भएको USD 5395 सम्झौताको Apendix D2 Reimbursible	

	Expenses-Fixed Rate मा छुट्टाइएको जम्मा Quantity 690 दिन वाट 83 दिनको प्रतिदिन USD 65 का दरले हून आउने रकम (83 DaysX USD65=USD 5395X NPrs113=NPrs 609635.00) परियोजनाको सिफारिस एवं स्विकृतिमा परियोजना समन्वय कार्यालयको इम्प्रेसड एकाउन्ट वाट नियमानुसार भुक्तानी भइ पिआइयुमा आम्दानी तथा खर्च लेखि हि.मि. समेत गरेको र कुनै सरकारी हानी नोक्सानी समेत नभएकोले यस दफामा उल्लेख भएको बेरुजुलाई नियमित गर्ने निर्णय गरियो।	६०९६३५
६३	स्मेक इन्टरनेशनल प्रा लि अष्ट्रेलियालाई विल नं ०५२।०७४।१२।१४ वाट रु ६२९८६७।५० भुक्तानी हुँदा १.५ प्रतिशत कर कट्टा नगरेको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकवाट सिफारिस भए अनुसार उक्त स्मेक इन्टरनेशनल प्रा लि अष्ट्रेलिया विदेशी संस्था रहेको र हाल कुनै सम्पर्कमा समेत नभएकोले उक्त रकम अशुली गर्न नसकिने भएको र अब आईन्दा यस्तो भुक्तानीमा नियमानुसार कट्टा गर्नुपर्ने रकम कट्टा गरेर मात्र भुक्तानी गर्ने सिवद्धता गर्दै एक पटककोलागि उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो।	९४४८

आ व २०७५/७६					
बेरुजु दफा	विवरण				रकम
४०	यस वर्ष महानगरपालिकावाट आय ठेक्का बन्दोवस्त भएका तपिलको आय ठेक्कामा मूल्य अभिवृद्धि कर असुल नगरेको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकवाट सिफारिस भए अनुसार तत्कालिन समयमा आय ठेक्काको सूचना प्रकाशन हुँदा मूल्यअभिवृद्धि करमा दर्ता भएकालेमात्र भाग लिन पाउने भनि उल्लेख नभएको कारण मूल्यअभिवृद्धि करमा दर्ता नभएका व्यक्तिले प्रतिस्पर्धा गरी ठेक्का पारेको कारण मूल्यअभिवृद्धि कर असुल हुन नसकेको र वर्तमान समयमा उक्त ठेकेदार सम्पर्कमा समेत नभएकोले र अब उप्रान्त हुने आय ठेक्काको सूचनामा मूल्यअभिवृद्धि कर सम्बन्धि व्यहोरा उल्लेख गरी असुली समेत गरीने प्रतिवद्धतागर्दै उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो।				५५४८४६.
	सि नं	ठेक्काको नाम तथा क्षेत्र	ठेक्का लिनेको नाम	ठेक्का रकम (कर बाहेक)	मूल्य अभिवृद्धि कर
	१	अमाई इकाई समेत	हरेराम यादव	३४३३३३	४४६३३.२९
	२	वडा नं.१२,१३,१६ शूक्रवारे,भमेली हाट	मनोज कुमार साह	३७०८००	४८२०४
	३	वडा नं. १ र २ हाट	वद्री बहादुर कार्कि	१९६८००	२५५८४
	४	वडा नं. १ र २ हाट	वद्री बहादुर कार्कि	१९५७००	२५४४१
	५	वडा नं. १ र २ हाट	सूरस कुमार राय	२६१४१५	३३९८३.९५
	६	हाटखोला करचौकी	चून बहादुर पोखरेल	२९०००००	३७७०००
	जम्मा				५५४८४६.२४
५३	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकवाट सिफारिस भए अनुसार आ व २०७५।७६ को नगर सभाको निर्णय अनुसार मझौला शहर एकिकृत वातावरणीय सुधार परियोजना तथा क्षेत्रिय शहरी विकास परियोजनामा कार्यरत				२५७३६

	कर्मचारीहरूलाई एसियाली विकास बैंक समेतको सहमतीमा आन्तरीक स्रोत वाट बेहोर्नेगरी ५० प्रतिशत प्रोत्साहन भत्ता दिएकोले कुनै सरकारी हानी नोक्सानी नभएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो।	
५५	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार मुना निरौला, टोमनाथ गौतम र दुर्गा खतिवडाले तालिम संचालन गर्दा अध्यापन गरेको विषय संग सम्बन्धित कार्य पत्र पेश गरेको देखिएकोले कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो।	३२१३०
७१	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार सगरमाथा स्टेशनरी एण्ड जनरल सप्लायर्सबाट समान खरिद गर्दा कट्टा गर्न छुट भएको नगरपालिका शुल्क नगरपालिकाको आन्तरिक आय भएको र हाल उक्त फर्म सम्पर्कमा समेत नरहेकोले असुल गर्न नसकिने भएकोले एक पटकको लागी उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो।	२०४५२
९०	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार वडामा नियमित रुपमा कार्यालयको समय अधिपट्टी समेत बैठक बसी वडाको समस्या पहिचान तथा योजनाहरूको छनौट गर्नु परेको कारण पालिकाको आन्तरिक स्रोतबाट बेहोर्नेगरी वडा सचिवहरूलाई बढी दरले भत्ता वितरण भएकोले सरकारी हानीनोक्सानी नभएको र आगामी दिनमा यसरी बढी भत्ता नदिईने प्रतिवद्धता गर्दै एक पटककोलागि उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो।	१९३८००
९६.	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार जनता आधारभुत विद्यालयलाई पुर्वाधार विकास कार्यक्रम अन्तर्गत मर्मत सुधार कार्यको लागि भएको ईष्टिमेट रकम भन्दा बढी रकम पेशिक दिएको भनि कायम बेरुजु सम्बन्धमा उक्त मर्मत कार्यको ईष्टिमेट रु २७०४७४। भएको र मर्मत कार्य रु २५२३४८। भएको कार्य सम्पन्न प्रतिवेदन पेश भई पेशिक रु २०००००। फछ्यौट गरी बाँकी रकम भुक्तानी भईसकेको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो।	१२९५२५

आ व २०७६/७७		
बेरुजु दफा	व्यहोरा	रकम
११.३	महानगरपालिकाले बिराटनगर महानगरपालिका कर्मचारी व्यवस्थापन (सेवा शर्त) सम्बन्धि ऐन २०७५, संघिय र प्रदेश कानुन विपरित स्थानिय तहले कानुन निर्माण गरी थप व्ययभार पारेको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार बिराटनगर महानगरपालिकाको कर्मचारी व्यवस्थापन ऐन, २०७५ मा भएको व्यवस्था अनुसार महानगरपालिकाका केही कर्मचारीलाई स्तरवृद्धी र तह मिलान गरी अधिकृत स्तरमा मात्र २४ जनालाई थप भुक्तानी गरेको र शैक्षिक योग्यता नमिलेको कर्मचारीलाई तह बढुवा गरी २ ग्रेड थप गरी भुक्तानी गरेको एवं श्रेणी विहिन कर्मचारीको समेत एक तह स्तर वृद्धिगरी खर्च लेखेको रकम कानुन सम्मत भएको र हाल कोशी प्रदेशसभाबाट	

	२०८०।०९।२२ मा जारी भएको स्थानिय सरकारी सेवा (गठन सञ्चालन) ऐन, २०८० को दफा १५४ मा यो ऐन प्रारम्भ हुनुभन्दा पहिले प्रचलित कानुन वा स्थानिय तहले कानुन निर्माण गरी गरेका काम तथा स्थानिय सेवा (गठन सञ्चालन) अध्यादेश, २०८० बमोजिम भए गरेका कामकारवाही यसै ऐन बमोजिम भएगरिएको मानिनेछ भनि बचाउ समेत गरेको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो।	३०९२००४
११.१२	जनस्वास्थ्य निरीक्षक अधिकृत स्तर छैठौँ श्री बबिता देवी गुरागाई बेलवारी नगरपालिकाको च नं ७८२ मिति २०७६।६।९ को रमाना पत्रवाट २०७६।भाद्र सम्मको तलव र प्राविधिक ग्रेड रकम २४००(२ ग्रेडको) भुक्तानी भैसकेको पाईएकोले पुनः यस नगरपालिकावाट नयाँ दर अनुसार छुट प्राविधिक ग्रेड बापत २०७३ श्रावण देखी २०७६ भाद्र सम्मको जम्मा रु ५३४४४/- भुक्तानी भएकोले दोहोरो भुक्तानी भएको प्राविधिक ग्रेड रकम यकिन गरी अशुल गर्नु पर्ने भनि कायम उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकवाट सिफारिस भए अनुसार बेलवारी नगरपालिकाको रमाना पत्र अनुसार बबिता देवी गुरागाई भट्टराईले २०७६ भाद्र मसान्त सम्म खाईपाई आएको तलव (प्राविधिक ग्रेड समेत) रु ३६६३०।उल्लेख भएकोले निजले रमानाको अवधी सम्म प्राविधिक २ ग्रेडको रु ६४०।-मात्र लिएको देखिएको र बेरुजुमा उल्लेखित रकम सम्बन्धमा सो आ.व.को कुनै भौचरवाट खर्च लेखेको नदेखिएको एवं निजको तलव जम्मा हुने माछापुच्छ्रे बैंकको खाता नं ३९-३६-५२४-४८२०४३-०१-१ मा आ.व. २०७६।७७ मा भएको कारोवारको बैंक स्टेटमेण्ट अध्ययन गर्दा बेरुजुमा उल्लेख भएको रकमको कुनै कारोवार भएको नदेखिएकोले निजको नाममा छुट भएको प्राविधिक ग्रेड दोहोरो भुक्तानी भएको देखिदैन । अतः भुक्तानी नभएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएको तर उक्त रकम भुलवस बेरुजुमा परेको देखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो।	५३४४४
११.१४	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकवाट सिफारिस भए अनुसार विभिन्न महिनाको छुट भएको तलव, ग्रेड, स्तर वृद्धी हुदाको छुट तलव, वडा नं १० को टुट विविध खर्च र तलव ग्रेड, अन्य कार्यालयवाट समायोजन भई आएका कर्मचारीको समायोजन ग्रेड, छुट भएको चाडपर्व खर्च र ग्रेड, र वडा नं ६ को असार र साउनको प्रमाण पेश भएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो।	१२०७०२३ ।७३
११.१५	महानगरपालिकाले बिराटनगर महानगरपालिका कर्मचारी व्यवस्थापन (सेवा शर्त) सम्बन्धि ऐन २०७५ लागुगरी दफा ६४ मा अस्थाई तथा करार कर्मचारिको मासिक तलववाट आधारभुत तलवमानको १० प्रतिशत बराबरको रकम मासिक कट्टी गरी सोही बराबरको रकम थप गरी जम्मा गरीने व्यवस्था गरेको आधारमा यो वर्ष अस्थाई तथा करार तर्फका ८५ जना कर्मचारिको लागि रु २३०९४८४/- खर्च गरेको रकम संघिय र प्रदेश कानुन विपरित स्थानियतहले कानुन निर्माण गरी थप व्ययभार पारेको भनि कायम उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकवाट सिफारिस भए अनुसार महानगरपालिकाले बिराटनगर महानगरपालिका कर्मचारी	

	व्यवस्थापन (सेवा शर्त) सम्बन्धि ऐन, २०७५ को दफा ६४ अनुसार अस्थाई तथा करार तर्फका ८५ जना कर्मचारिको लागि रु २३०९४८४/- खर्च लेखेको रकम कानून सम्मत भएको र हाल कोशी प्रदेशसभाबाट २०८०।०९।२२ मा जारी भएको स्थानिय सरकारी सेवा (गठन सञ्चालन) ऐन, २०८० को दफा १५४ मा यो ऐन प्रारम्भ हुनुभन्दा पहिले प्रचलित कानून वा स्थानिय तहले कानून निर्माण गरी गरेका काम तथा स्थानिय सेवा (गठन सञ्चालन) अध्यादेश, २०८० बमोजिम भए गरेका कामकारवाही यसै ऐन बमोजिम भएगरिएको मानिनेछ भनि बचाउ समेत गरेको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो।	२३०९४८४
१७	महानगरपालिकाले यो वर्ष ऐनको अनुसुचिमा तोकिएको भत्ताको अतिरिक्त स्थानिय सुविधा र स्थानिय संचार सुविधा समेतको शिर्षकमा थप मासिक रुपमा सुविधा भुक्तानी गर्नाले अधिकतम भन्दा बढी सुविधा दिएकोले ऐनको व्यवस्था भन्दा बढी भुक्तानी दिएको सुविधा बापतको रकम यकिन गरी असुल हुनु पर्दछ भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार कार्यपालिका सदस्य राजेश भुजेलको नाममा रु ३००००। रहेकोमा निजको २०७८ सालमा नै देहावसान भई सकेकोले हाल उक्त भत्ता रकम असुली गर्न नसकिने देखिएकोले मानवियताको नाताले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो।	३००००
२४	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार तत्कालिन समयमा आय ठेक्काको सूचना प्रकाशन हुँदा मूल्यअभिवृद्धि करमा दर्ता भएकालेमात्र भाग लिन पाउने भनि उल्लेख नभएको कारण मूल्यअभिवृद्धि करमा दर्ता नभएका व्यक्तिले प्रतिस्पर्धा गरी ठेक्का पारेको कारण मूल्यअभिवृद्धि कर असुल हुन नसकेको र बर्तमान समयमा उक्त ठेकेदार सम्पर्कमा समेत नभएकोले र अब उप्रान्त हुने आय ठेक्काको सूचनामा मूल्यअभिवृद्धि कर सम्बन्धि व्यहोरा उल्लेख गरी असुली समेत गरीने प्रतिवद्धतागर्दै उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो।	३४०२३६३। ५३
२९	मिलन मार्गमा विभिन्न कार्यको उपभोक्ता समितिलाई भुक्तानी गर्दा कामको आईटम र परिमाण बेगर रु ७६५२७९।- थप भुक्तानी गरेको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार उक्त योजनाको १११७५७२। को लागत अनुमान तयार भई उपभोक्ता समितिसंग सम्झौता गरी कार्य गर्दा जरूरी कारणले भेरीएसन आदेश स्विकृत थप कार्य गर्नुपरेको एवं रु १९७१३४७। को कार्य सम्पन्न प्रतिवेदन समेत पेश भएको देखिएकोले उक्त कार्यमा सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो।	६२४१४३
४७.२	निर्माण व्यवसायीको धरौटी फिर्ता गर्दा सम्बन्धित आय वर्षको कर चुक्ता प्रमाणपत्र र मु अ कर समायोजनको प्रमाण लिएर मात्र धरौटी फिर्ता गर्नुपर्नेमा कार्यालयले निम्नानुसारका निर्माण व्यवसायी लगायत बिक्रेताको धरौटी फिर्ता गर्दा सो अनुसार नगरेको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार उल्लेखित व्यसायीले सम्बन्धित वर्षको कर चुक्ता	

	प्रमाणपत्र र मु अ कर समायोजन गरेको प्रमाण पेश गरेकोले र उल्लेखित कारोवारबाट कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	१८३१३४५
४८.३	ठेकेदार गरिमा निर्माण सेवाले खाल्डाखुल्डी पुर्ने कार्यक्रम योजना अन्तर्गत वडा नं १२ को कामको फाईनल विल १८७.३४ घ मि रहेकोमा भुक्तानी गर्दा २१६.६९ घ मि को भुक्तानी गरेकोले २९.३२ घ मि को रु ३२८३८।४० अशुल हुनुपर्ने भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार रकम भुक्तानी गर्दा नापी कितावमा भएको परिमाणको आधारमा विल तयार हुने र सोही अनुसारको रकम नै भुक्तानी हुने भएकोले फाईनल विलमा उल्लेख भएको परिमाण १८७.३४ को हुने रकम मात्र भुक्तानी भएको देखिएकोले उक्त कारोवारबाट कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	३२८३८.४०
४८.५	ठेकेदार गरिमा निर्माण सेवाले खाल्डाखुल्डी पुर्ने कार्यक्रम योजना अन्तर्गत वडा नं १४ को कामको कुल परिमाण गणना गर्दा दुईवटा विलको जोड जम्मा मध्ये डिग्री क्याम्पसमा ८० मी लम्बाई क्षेत्रको कामको नापी भै सकेकोमा अर्को विलबाट पुनः डिग्री क्याम्पस तर्फ उल्लेख गरी २०.९७ घ मि समेत थप भुक्तानी गरेकोले यकिन गर्नु पर्ने भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार क्याम्पसको माग अनुसार डिग्री क्याम्पसको हाता भित्र ८० मि. र डिग्री क्याम्पस जाने बाटोमा २०.९७ मि. काम भएको देखिएकोले उल्लेखित कारोवारबाट कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	२३४८६.६०
४८.६	ठेकेदार गरिमा निर्माण सेवाले खाल्डाखुल्डी पुर्ने कार्यक्रम योजना अन्तर्गत कार्यालयले उक्त कामको २०७६।७।६ मा फाईनल विल तयार गरेको र विल भुक्तानी गर्ने निर्णयमा कुल भुक्तानी रु ३४७३३४८।- मात्र भुक्तानी दिने निर्णय भएको छ । फाईनल विल भुक्तानी गर्दा सम्झौता परिमाण भन्दा बढी परिमाणको उल्लेख गर्नु अगावै भेरीएसन आदेश स्विकृत गराउनुपर्ने गरी सिफारिस गरेकोमा भेरीएसन स्विकृत बेगरनै बढी परिमाणको भुक्तानी गरेको र काम गर्ने स्थान नखुलाई गिट्टी मात्रको ठेक्का गरी अन्य निकायको कार्यक्षेत्र भित्रका सडकमा समेत खाल्डाखुल्डी पुर्ने काम गराई काममा दोहोरोपना हुने अवस्थाको समेत एकिन नगरी स्विकृत रकम भन्दा बढी भुक्तानी गरेको भनि बेरुजु कायम भएको सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार यस पालिका क्षेत्र अन्तर्गत रहेका विभिन्न निकायहरूले समेत तत्काल पर्ने समस्याका कारण सहयोग माग्ने र सो कार्य तत्काल गरी जनताको काममा सहयोग हुने भएकोले सहयोग गरिएको देखिएको र उक्त कार्यबाट कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	२८२५२२
६०	आर्थिक वर्ष २०७५।७६ को पावर स्प्रे मेशिन खरिद वापतको दायित्व रकम रु १५००००।- जिम्मेवारी सारी एस जि एग्रो ट्रेडर्सलाई भुक्तानी गरेको देखियो । पेश भएको खरिदको विलमा ३०००००।- को ५० थान पावर स्प्रे मेशिन खरिद भएकोमा उक्त रकम मध्ये ५० प्रतिशत रकम महानगरबाट र बाँकी रकम कृषक समुहबाट व्यहोरेको उल्लेखगरी बिक्रेताले विजक जारी गरेको देखियो । अनुदानमा खरिद भएको	

	स्प्रे मेशिन ८ वटा कृषक समुह र २ व्यक्तिलाई बुझाएकोमा सो को भर्पाई र कार्य सम्पन्न भएको अवधि खुल्ने प्रमाण श्रेस्ता साथ संलग्न रहेको नदेखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार उक्त ५० थान पावर स्प्रे मेशिन ८ वटा कृषक समुह र २ व्यक्तिले बुझिलिएको प्रमाण पेश भएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो।	१५००००
६८	लालीगुराँस मार्गमा नाला निर्माण कार्य गर्न रु ५५८२२९२।- को लागतमा अनुमान स्विकृत गरी सोझै उपभोक्ता समितिबाट कार्य गराउन कार्यक्रम रु ४८५००००।- र उपभोक्ता समितिले रु ७३२२९२।- व्यहोर्ने भई सम्झौतामा ड्रेन, ग्राभेल सडक, कल्भर्टको आईटम राखि सम्झौता भएको छ । ग्राभेलिङ्ग कार्य गर्दा ट्रेण्च खनि स्विकृत गुणस्तरको लेयरमा १५ से मि मा रोलिङ्ग समेतको कार्य गर्ने गरी आईटम राखेकोमा साईट इन्जिनियरले उक्त कामको फाईनल विलमा उपभोक्ता समितिले रोलरको प्रयोग नगरेको उल्लेख गरी रु २००००।- कट्टा गर्ने सिफारिसगरी सोही आधारमा कार्य सम्पन्न समेत गरेको पाईयो । कामको स्टान्डर्ड स्पेसीफिकेशन पुरा नगरी कामको नाप जाँच गर्ने कार्यले तोकिएको गुणस्तर बमोजिम काम भएको मान्ने आधार देखिएन भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार उपभोक्ताले सडक निर्माण कार्य गर्दा रोलरको प्रयोग गरेको तर प्राविधिकको चित्त अनुसारको भएको नपाएकोले रोलरको रु २००००। कट्टा गर्नेगरी विल तयार भई भुक्तानी भएको देखिएकोले र उक्त सडक हाल सम्म कायम रहेको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो।	४०५१६३
१०१	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार अम्बे फर्निचरबाट सामान खरिद गर्दा कट्टा गर्न छुट भएको नगरपालिका शुल्क नगरपालिकाको आन्तरिक आय भएको र हाल उक्त फर्म सम्पर्कमा समेत नरहेकोले असुल गर्न नसकिने भएको र अब आईन्दा यस्तो रकम नियमानुसार लिने प्रतिवद्धता गर्दै एक पटकको लागी उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो।	१५८४३
१०२	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार हिल्स मेडिको सप्लायर्सबाट औषधि खरिद गर्दा कट्टा गर्न छुट भएको नगरपालिका शुल्क नगरपालिकाको आन्तरिक आय भएको र हाल उक्त फर्म सम्पर्कमा समेत नरहेकोले असुल गर्न नसकिने भएको र अब आईन्दा यस्तो रकम नियमानुसार लिने प्रतिवद्धता गर्दै एक पटकको लागी उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	२१५५५
१०५	लागत अनुमान रु ३४०९२५८।-को सर्जिकल साग्री खरिदको लागि बोलपत्र दस्तुर रु ३०००।- लिनु पर्नेमा रु ३ फर्मबाट ३०००।-लिएकोले असुली गर्नुपर्ने भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार प्रत्येक बोलपत्रको रु ३०००।- को दरले रकम लीई पालिकाको कोषमा रकम जम्मा गर्नुपर्नेमा नभएको भएता पनि उक्त रकम पालिकाको आन्तरिक आय रहेको र हाल उल्लेखित फर्महरु सम्पर्कमा समेत नरहेकोले असुली गर्न नसकिने भएको र अब आईन्दा यस्तो रकम नियमानुसार लिने प्रतिवद्धता गर्दै उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो।	६०००

१२५.१६	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार कोभिडको समयमा राहत वितरण गर्न २०७६।१२।२० देखि २०७६।१२।२९ सम्म खाद्य संस्थानका कर्मचारी का साथै वडा नं ९ र १५ का वडा सचिवहरु समेत कार्यालय समय अधिपछी राहत प्याकेज गर्ने काममा खटेकोले दुईजना वडाका सचिव समेतलाई रु ४७०००। भुक्तानी भएको देखिएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	४७०००																																																
१३४	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार आरयूडिपि तर्फ आइपिसि-१४ भुक्तानी गर्दा मूल्य समायोजन पाउने बिल अंक रु. ५,३७,२७,५९५।३७ रहि CPA गणना गरि भुक्तानी भएको तर सोही आइपिसिको (आइपिसि-१४) आइपिसि-२देखि आइपिसि-१७ सम्मको पून समायोजन गर्दा आइपिसि-१४ को मूल्य समायोजन पाउने बिल अंक रु. ५,४३,२०,६३४।७३ कायम भएको देखाइ पाउने समायोजन रकम भन्दा रु. ५९३०३९।३६ बढी बिल गरि भुक्तानी भएको CPA (593039.36*0.154194=91443.11+VAT 11887.60=103330.71) सम्झौताको Clause 14.6 अनुसार IPC Correction र Modification गर्न सक्ने व्यवस्था अनुसार तपशिल अनुसार पुनरावलोकन र यकिन गरि भुक्तानी भएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएको हुदा सो बेरुजु नियमित गर्ने निर्णय गरियो । <u>तपशिल</u> <u>IPC-14</u> <table><tr><th>Item No</th><th>Description of Works</th><th>Amount(NRs)</th><th>Remarks</th></tr><tr><td>A</td><td>Provisional Sums</td><td>-</td><td></td></tr><tr><td>A.1</td><td>Priliminary and General Works</td><td>304746.96</td><td></td></tr><tr><td>A.2</td><td>Day Works</td><td>-</td><td></td></tr><tr><td>A.3</td><td>Civil Works</td><td>55897990.07</td><td></td></tr><tr><td>B</td><td>Provisional Items(100% Funded by BMC)</td><td>7375372.21</td><td></td></tr><tr><td colspan="2">Total with PS and Provisional Items</td><td>63578109.24</td><td>Including BMC's 100%P. Items</td></tr><tr><td colspan="2">Total without PS and Provisional Items</td><td>56202737.03</td><td></td></tr><tr><td colspan="2">New Electrical Items not applicable in CPA deducted IPC-14</td><td>2475141.66</td><td>ItemNo.17.b (699444.56+1775697.10=2475141.66)</td></tr><tr><td colspan="2">CPA applicable Bill in IPC-14</td><td>53727595.37</td><td></td></tr><tr><td colspan="2">Surplus total of New Electrical items adjusted from IPC-13 to IPC-14</td><td>593039.36</td><td>IPC-14</td></tr><tr><td colspan="2">Readjustment of CPA applicable Bill</td><td>54320634.73</td><td>In IPC-17</td></tr></table>	Item No	Description of Works	Amount(NRs)	Remarks	A	Provisional Sums	-		A.1	Priliminary and General Works	304746.96		A.2	Day Works	-		A.3	Civil Works	55897990.07		B	Provisional Items(100% Funded by BMC)	7375372.21		Total with PS and Provisional Items		63578109.24	Including BMC's 100%P. Items	Total without PS and Provisional Items		56202737.03		New Electrical Items not applicable in CPA deducted IPC-14		2475141.66	ItemNo.17.b (699444.56+1775697.10=2475141.66)	CPA applicable Bill in IPC-14		53727595.37		Surplus total of New Electrical items adjusted from IPC-13 to IPC-14		593039.36	IPC-14	Readjustment of CPA applicable Bill		54320634.73	In IPC-17	१०३३३०।७९
Item No	Description of Works	Amount(NRs)	Remarks																																															
A	Provisional Sums	-																																																
A.1	Priliminary and General Works	304746.96																																																
A.2	Day Works	-																																																
A.3	Civil Works	55897990.07																																																
B	Provisional Items(100% Funded by BMC)	7375372.21																																																
Total with PS and Provisional Items		63578109.24	Including BMC's 100%P. Items																																															
Total without PS and Provisional Items		56202737.03																																																
New Electrical Items not applicable in CPA deducted IPC-14		2475141.66	ItemNo.17.b (699444.56+1775697.10=2475141.66)																																															
CPA applicable Bill in IPC-14		53727595.37																																																
Surplus total of New Electrical items adjusted from IPC-13 to IPC-14		593039.36	IPC-14																																															
Readjustment of CPA applicable Bill		54320634.73	In IPC-17																																															
१३५	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार CTCE Kalika- JV को Defect Liability Period को १ बर्ष समेत 15 December,2019 सम्म कार्य अवधि कायम भइ २०७६।०९।१५ (31 Dec.,2019 ie. Loan Closing Date) मा Statement at Completion (IPC-34) मार्फत IPC Covering Months (25 th Nov.,2019 to 25thMay,2020- Input बाकीनै रहेको ६ महिनाको) Operation and Maintenance को भ्याट बाहेक रु.३०,००,०००।०० (यो रकम Input नपुगी भुक्तानी भएको खण्डमा समेत बेरुजु देखिने भएकोले) बाकी राखि भुक्तानी गरेकोमा Final Payment Certificate मार्फत उक्त बाँकी रहेको O&M को भ्याट बाहेक रु.३००००००।०० (Man Month Input पुरा भएकोले) २०७७।०३।२५ (09.07.2020) मा PA समेत एकमुष्ट भुक्तानी गरेको हो । 31 December ,2019 पछिको कुनैपनि कार्यको भुक्तानी आयोजनाको तर्फबाट अर्को व्यवस्था नभएसम्म नगर्नु भन्ने आसयको आयोजना समन्वय कार्यालयको च.नं. ९३ मिति २०७६।०८।२४ को पत्रको सम्बन्धमा यस परियोजना वाट Final Payment Certificate भुक्तानी हुन अगावै मिति 19 January, 2020 Ref No.27/2076-077 को पत्र मार्फत Loan Closing Date पछाडी Input समय समाप्त																																																	

	भएपछिमात्र भुक्तानी गनु पर्ने उपरोक्तमा उल्लेखित बाकी O&M को भ्याट बाहेक रु. ३०००००।०० र सो को Price Adjustment रु.८०४०३०।२४ (Without VAT) समेत जम्मा रु. ३८०४०३०।२४ (Without VAT) TDF ले व्यहोर्ने 11% श्रोत समेत न.पा. वाट 19% र बाकी 81% PCO को पत्रको प्रतिउत्तरको रुपमा प्राप्त मौखिक आदेश बमोजिम नेपाल सरकार श्रोत वाट भुक्तानी भएको कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोहुदा सो बेरुजु नियमित गर्ने निर्णय गरियो।	३८०४०३०																																																
१४२	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार आरयूडिपि तर्फ आइपिसि-१४ भुक्तानी गर्दा मूल्य समायोजन पाउने बिल अंक रु. ५,३७,२७,५९५।३७ रहि CPA गणना गरि भुक्तानी भएको तर सोही आइपिसिको (आइपिसि-१४) आइपिसि-२देखि आइपिसि-१७ सम्मको पून समायोजन गर्दा आइपिसि-१४ को मूल्य समायोजन पाउने बिल अंक रु. ५,४३,२०,६३४।७३ कायम भएको देखाइ पाउने समायोजन रकम भन्दा रु. ५९३०३९।३६ बढी बिल गरि भुक्तानी भएको CPA (593039.36*0.154194=91443.11+VAT 11887.60=103330.71) सम्भौताको Clause 14.6 अनुसार IPC Correction र Modification गर्न सक्ने व्यवस्था अनुसार तपशिल अनुसार पुनरावलोकन र यकिन गरि भुक्तानी भएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएको हुदा सो बेरुजु नियमित गर्ने निर्णय गरियो। <u>तपशिल</u> <u>IPC-14</u> <table><tr><th>Item No</th><th>Description of Works</th><th>Amount(NRs)</th><th>Remarks</th></tr><tr><td>A</td><td>Provisional Sums</td><td>-</td><td></td></tr><tr><td>A.1</td><td>Priliminary and General Works</td><td>304746.96</td><td></td></tr><tr><td>A.2</td><td>Day Works</td><td>-</td><td></td></tr><tr><td>A.3</td><td>Civil Works</td><td>55897990.07</td><td></td></tr><tr><td>B</td><td>Provisional Items(100% Funded by BMC)</td><td>7375372.21</td><td></td></tr><tr><td colspan="2">Total with PS and Provisional Items</td><td>63578109.24</td><td>Including BMC's 100%P. Items</td></tr><tr><td colspan="2">Total without PS and Provisional Items</td><td>56202737.03</td><td></td></tr><tr><td colspan="2">New Electrical Items not applicable in CPA deducted IPC-14</td><td>2475141.66</td><td>ItemNo.17.b (699444.56+1775697.10=2475141.66)</td></tr><tr><td colspan="2">CPA applicable Bill in IPC-14</td><td>53727595.37</td><td></td></tr><tr><td colspan="2">Surplus total of New Electrical items adjusted from IPC-13 to IPC-14</td><td>593039.36</td><td>IPC-14</td></tr><tr><td colspan="2">Readjustment of CPA applicable Bill</td><td>54320634.73</td><td>In IPC-17</td></tr></table>	Item No	Description of Works	Amount(NRs)	Remarks	A	Provisional Sums	-		A.1	Priliminary and General Works	304746.96		A.2	Day Works	-		A.3	Civil Works	55897990.07		B	Provisional Items(100% Funded by BMC)	7375372.21		Total with PS and Provisional Items		63578109.24	Including BMC's 100%P. Items	Total without PS and Provisional Items		56202737.03		New Electrical Items not applicable in CPA deducted IPC-14		2475141.66	ItemNo.17.b (699444.56+1775697.10=2475141.66)	CPA applicable Bill in IPC-14		53727595.37		Surplus total of New Electrical items adjusted from IPC-13 to IPC-14		593039.36	IPC-14	Readjustment of CPA applicable Bill		54320634.73	In IPC-17	१०३३३०।७१
Item No	Description of Works	Amount(NRs)	Remarks																																															
A	Provisional Sums	-																																																
A.1	Priliminary and General Works	304746.96																																																
A.2	Day Works	-																																																
A.3	Civil Works	55897990.07																																																
B	Provisional Items(100% Funded by BMC)	7375372.21																																																
Total with PS and Provisional Items		63578109.24	Including BMC's 100%P. Items																																															
Total without PS and Provisional Items		56202737.03																																																
New Electrical Items not applicable in CPA deducted IPC-14		2475141.66	ItemNo.17.b (699444.56+1775697.10=2475141.66)																																															
CPA applicable Bill in IPC-14		53727595.37																																																
Surplus total of New Electrical items adjusted from IPC-13 to IPC-14		593039.36	IPC-14																																															
Readjustment of CPA applicable Bill		54320634.73	In IPC-17																																															
१४५	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसारसम्भौताको Clause 12.3 (Evaluation) बमोजिम नया दररेट कायम गर्दा ३ वटा Conditions चेक गरि नियमानुसार नया दररेट निर्धारण गरिएको र सो को आधारमा PCO/ADB वाट VO को स्विकृती प्राप्त गरिएको। म.ले.प.को प्रतिवेदनमा औल्याइएको RUDP's BoQ Item No. 7.2(b) र 12.1 को नया दररेट पनि नियमानुसार नै भएको र DSC ले सुरुको BoQ/ Cost Estimate तैयार गर्दा Item No7.2(b) मा M20/40 को Norms प्रयोग गरिएकोमा BoQ बमोजिम M20/20 को Norms हुनुपर्नेमा BoQ र Specification बमोजिम M20/20 को Norms प्रयोग गरि Variation तैयार गरिएको र Item No.12.1 Brick Works को Brick को Quantity भूलवस ४०० वटा मात्र राखेकोले Norms अनुसार हुनुपर्ने ४३० Brick को Number राखि सम्भौताको Clause 12.3 अनुसार VO तैयार गरिएको हुदा Clause 12.3 अनुसारको दररेट कायम गर्ने शर्तहरु समावेश भएको कागजात एवं Rate Analysis को आधारमा भुक्तानी भएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो।	१०१५६९४																																																
१५५	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार २०७६।०५।१७ पछि भुक्तानी भएका RUDP तर्फको DSC Payment तथा आइपिसिहरुको 6.5% VAT को सम्बन्धमा जोडहेड कन्स्ट्रक्शन र बि डि ए बि एन																																																	

	प्लस जे भि (बेरुजुमा भएको बि डि ए बि एम जे भि)ले दर्ता रहेको आन्तरिक राजश्व कार्यालयमा तोकिएको अवधिभित्र अनलाईन विवरण भरी देहाय अनुसार मु.अ.कर दाखिला गरेको प्रमाण पेश गरेको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो। <table><tr><th>ठेकेदार</th><th>दाखिला मिति</th><th>कारोवार रकम</th><th>करलाग्ने खरिद</th><th>खरिदमा तिरेको मू अ कर</th><th>बिक्रिमा संकलन गरेको मू अ कर</th></tr><tr><td>झोनहेन कन्स्ट्रक्सन</td><td>२०७६।६।१४</td><td>६५८९७४०७</td><td>६२६२५६००</td><td>८१४१३२८</td><td>८५६६६६३</td></tr><tr><td>गुप ईन्टरनेशनल</td><td>२०७६।७।२२</td><td>९८३४३००८</td><td>९३४६०२७८</td><td>१२४१९८३६</td><td>१२७८४५९१</td></tr><tr><td>इन्जिनियरिङ्ग कं लि</td><td>२०७६।९।२४</td><td>१८२१९३६००</td><td>१७६५३२५१२</td><td>२२९४९२२६</td><td>२३६८५१६८</td></tr><tr><td colspan="5">जम्मा भुक्तानी लिएको मू अ कर</td><td>४५०३६४२२</td></tr><tr><td colspan="5">५० प्रतिशत मू अ कर</td><td>२२५१८२११</td></tr></table> <table><tr><th>ठेकेदार</th><th>दाखिला मिति</th><th>कारोवार रकम</th><th>करलाग्ने खरिद</th><th>खरिदमा तिरेको मू अ कर</th><th>बिक्रिमा संकलन गरेको मू अ कर</th></tr><tr><td>बि डि ए बि एन प्लस जे भि</td><td>२०७६।७।२४</td><td>६५२७७२१</td><td>४९७७२७५</td><td>६४७०४६</td><td>८४८४०४</td></tr><tr><td>(बेरुजुमा भएको बि डि ए बि एम जे भि)</td><td>२०७६।८।२४</td><td>२११५८८८</td><td>०</td><td>०</td><td>२७५०६५</td></tr><tr><td></td><td>२०७६।९।२३</td><td>२१३३४४८</td><td>०</td><td>०</td><td>२७७३४८</td></tr><tr><td></td><td>२०७६।११।२०</td><td>४२७४६२९</td><td>०</td><td>०</td><td>५५५७०२</td></tr><tr><td colspan="5">जम्मा भुक्तानी लिएको मू अ कर</td><td>१९५६५१९</td></tr><tr><td colspan="5">५० प्रतिशत मू अ कर</td><td>९७८२५९।५०</td></tr></table>	ठेकेदार	दाखिला मिति	कारोवार रकम	करलाग्ने खरिद	खरिदमा तिरेको मू अ कर	बिक्रिमा संकलन गरेको मू अ कर	झोनहेन कन्स्ट्रक्सन	२०७६।६।१४	६५८९७४०७	६२६२५६००	८१४१३२८	८५६६६६३	गुप ईन्टरनेशनल	२०७६।७।२२	९८३४३००८	९३४६०२७८	१२४१९८३६	१२७८४५९१	इन्जिनियरिङ्ग कं लि	२०७६।९।२४	१८२१९३६००	१७६५३२५१२	२२९४९२२६	२३६८५१६८	जम्मा भुक्तानी लिएको मू अ कर					४५०३६४२२	५० प्रतिशत मू अ कर					२२५१८२११	ठेकेदार	दाखिला मिति	कारोवार रकम	करलाग्ने खरिद	खरिदमा तिरेको मू अ कर	बिक्रिमा संकलन गरेको मू अ कर	बि डि ए बि एन प्लस जे भि	२०७६।७।२४	६५२७७२१	४९७७२७५	६४७०४६	८४८४०४	(बेरुजुमा भएको बि डि ए बि एम जे भि)	२०७६।८।२४	२११५८८८	०	०	२७५०६५		२०७६।९।२३	२१३३४४८	०	०	२७७३४८		२०७६।११।२०	४२७४६२९	०	०	५५५७०२	जम्मा भुक्तानी लिएको मू अ कर					१९५६५१९	५० प्रतिशत मू अ कर					९७८२५९।५०	२३३४७६१७।६१
ठेकेदार	दाखिला मिति	कारोवार रकम	करलाग्ने खरिद	खरिदमा तिरेको मू अ कर	बिक्रिमा संकलन गरेको मू अ कर																																																																											
झोनहेन कन्स्ट्रक्सन	२०७६।६।१४	६५८९७४०७	६२६२५६००	८१४१३२८	८५६६६६३																																																																											
गुप ईन्टरनेशनल	२०७६।७।२२	९८३४३००८	९३४६०२७८	१२४१९८३६	१२७८४५९१																																																																											
इन्जिनियरिङ्ग कं लि	२०७६।९।२४	१८२१९३६००	१७६५३२५१२	२२९४९२२६	२३६८५१६८																																																																											
जम्मा भुक्तानी लिएको मू अ कर					४५०३६४२२																																																																											
५० प्रतिशत मू अ कर					२२५१८२११																																																																											
ठेकेदार	दाखिला मिति	कारोवार रकम	करलाग्ने खरिद	खरिदमा तिरेको मू अ कर	बिक्रिमा संकलन गरेको मू अ कर																																																																											
बि डि ए बि एन प्लस जे भि	२०७६।७।२४	६५२७७२१	४९७७२७५	६४७०४६	८४८४०४																																																																											
(बेरुजुमा भएको बि डि ए बि एम जे भि)	२०७६।८।२४	२११५८८८	०	०	२७५०६५																																																																											
	२०७६।९।२३	२१३३४४८	०	०	२७७३४८																																																																											
	२०७६।११।२०	४२७४६२९	०	०	५५५७०२																																																																											
जम्मा भुक्तानी लिएको मू अ कर					१९५६५१९																																																																											
५० प्रतिशत मू अ कर					९७८२५९।५०																																																																											
१६०.२१	भिलेज नेपालले अंग्रेजी माध्यम पठनपाठन सम्बन्धि २०७६।९।२३ र २४ मा कार्यक्रम संचालन गरी रु ३०००००।- पेशिक फछ्यौट गर्दा महानगरपालिकाका कर्मचारीहरुलाई आमन्त्रणगरी प्रशिक्षक र अनुगमनको भत्ता भुक्तानी गरेको छ । कक्षा संचालन बापत प्रशिक्षक भत्ता भुक्तानीगर्दा कार्यपत्र पेश नभएको समेत भुक्तानी भएको र संस्थाका अध्यक्षको संयोजनमा बसेको बैठक भत्ता समेत महानगरपालिकामा पेश गरी खर्च दावी गरेको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार प्रशिक्षकले कार्यपत्र पेश गरेको देखिएकोले उक्त खर्चमा सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	१२०००																																																																														
१६०.२५	विभिन्न बुटिक तालिम, जुत्ता बनाउने तालिम र सिलाई कटाई तालिम संचालन गरी भुक्तानी हुँदा त्रिदेव मल्टिप्रोजेक्टलाई २५ जना सहभागी रकम भुक्तानी गरेकोमा २० जना मात्र सहभागीलाई तालिम दिएकोमा बढी भुक्तानी भएको रु ६९९९९।५० र गौरीभक्त मल्टिटेक्निकल कलेजलाई अनुगमन खर्च बापत रु ४०००।- दावी गरेकोमा अनुगमन प्रतिवेदन समावेश नभएको भनि																																																																															

	कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार त्रिदेव मल्टिप्रोजेक्टबाट २५ जना सहभागीले नै प्रशिक्षण लिएको प्रमाणपत्र पेश भएको र गौरीभक्त मल्टिटेक्निकल कलेजका प्रतिनिधिले अनुगमन गरी प्रतिवेदन दिएको देखिएकोले उक्त कार्यमा सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	७३९९१।५०
१६०.२६	वडा नं ७ मा संचालित उद्घोष तालिम संचालन गरी रु १९३८५।- भुक्तानी गरेकोमा तालिम संचालन गर्ने संस्थासंग भएको सम्झौता अनुसार २५ जनालाई प्रदान गर्नुपर्नेमा २२ जनालाई मात्र तालिम दिई पुरै रकम भुक्तानी गरेको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार उक्त तालिम २५ जनाले लिएको प्रमाणपत्र पेश भएकोले अन्यथा भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	२३८८०
१६०.३२	भेटनरी शाखामा कार्यरत कर्मचारीले औषधि र अन्य सामाग्री खरिद वापतको विल समावेश गरी भुक्तानी गरेकोमा खरिद गरीएका सामाग्री खपत अवधि र स्थान खुलेको प्रमाण बेगरको भुक्तानी भएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार किसानहरु शाखामा नै उपस्थित भएर औषधीहरु माग गर्ने र विभिन्न समयमा माग्न आएकोवेला रेकर्ड राखी उक्त औषधी एवं सामाग्री वितरण गरेको देखिएकोले उक्त कार्यबाट सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	२९४४९९
१६०.३३	महानगर र सामाजिक तथा वातावरणित यूवा संजाललाई शहरको हरियाली प्रवर्द्धन गर्न रु ४९७२००।- मा सम्झौता गरी कार्यक्रम संचालन गरेकोमा संस्थाले २०७७ आषाढ सम्म सम्पन्न गरेको कामको मूल्यांकन गरी भुक्तानी गर्नुपर्नेमा विलसाथ कामको कार्य सम्पन्न र मूल्यांकन स्विकृतको प्रमाण पेश नभएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार सामाजिक तथा वातावरणित यूवा संजालले शहरको हरियाली प्रवर्द्धन गर्ने कामको २०७७ आषाढ सम्म सम्पन्न गरेको कामको कार्य सम्पन्न प्रतिवेदन स्विकृत भएको प्रमाण पेश भएको र सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	२१२२८०
१६०.३४	वाल मा वि को लागि रु ८४७५०।- मूल्यमा फर्निचर खरिद गरी भुक्तानी गरेकोमा विद्यालयको जिन्सीमा दाखिला प्रमाण नभएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार उक्त रकमबाट खरिद भएको ५ थान डेस्क र २ कुर्सी खरिद गरी दाखिला भएको देखिएको र उक्त कार्यबाट सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	८४७५०
१६०.४०	विद्युतिय कारोवार गर्ने ईजाजत नभएका आशुतोष निर्माण सेवा र समिक्षा निर्माण सेवा वाट ए. सी. जडान र विद्युतिय सामाग्री सप्लाई गरेको अनियमित भएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार निजहरुको विद्युतिय कारोवारको ईजाजत नभएको भएतापनि वडा नं ३ को कार्यालय भवनमा तत्काल समयमा ए.सी. जडान तथा विद्युतिय सामान सप्लाई कार्य भइ जिन्सी दाखिला समेत भएकोले खरिद कार्यमा सामान्य त्रुटी भएको तर सरकारी हानी नोक्सानी भएको नदेखिएकोले एक पटक उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	९०३२६५

१६०.४४	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार विभिन्न योजनाहरूको कार्यक्रमको रकमबाट कट्टा गर्न छुट भएको १ प्रतिशत मर्मत सम्भार कोषको रकम नगरपालिकाको आन्तरिक आय भएको र हाल उक्त फर्म सम्पर्कमा समेत नरहेकोले असुल गर्न नसकिने भएको र अब आईन्दा यस्तो रकम नियमानुसार लिने प्रतिवद्धता गर्दै एक पटकको लागी उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	७२१९७
--------	---	-------

बेरुजु दफा नं	निर्णयको ब्यहोरा	रकम
<u>आ.व. २०७७।०७८</u>		
३१	महानगरपालिकाले विराटनगर महानगरपालिका कर्मचारी व्यवस्थापन (सेवा शर्त) सम्बन्धी ऐन २०७५ लागु गरी दफा ६४ मा अस्थाई तथा करार कर्मचारीको मासिक तलबबाट आधारभुत तलबमानको १० प्रतिशत वरावरको रकम र वीमा बापतको रु.४००।-मासिक कट्टी गरी सोहि वरावरको रकम थप गरी जम्मा गरिने व्यवस्था गरेको आधारमा यो वर्ष अस्थायी र करार तर्फका ८६ जना कर्मचारीको लागि रु.२५१०६०४/- खर्च गरेको संघीय र प्रदेश कानून विपरित स्थानीयतहले कानून निर्माण गरी खर्च गरेको उक्त रकम अनियमित देखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार महानगरपालिकाले विराटनगर महानगरपालिका कर्मचारी व्यवस्थापन (सेवा शर्त) सम्बन्धि ऐन, २०७५ को दफा ६४ अनुसार अस्थाई तथा करार तर्फका ८५ जना कर्मचारिको लागि रु २५१०६०४/- खर्च लेखेको रकम कानुन सम्मत भएको र हाल कोशी प्रदेशसभाबाट २०८०।०९।२२ मा जारी भएको स्थानिय सरकारी सेवा (गठन सञ्चालन) ऐन, २०८० को दफा १५४ मा यो ऐन प्रारम्भ हुनुभन्दा पहिले प्रचलित कानुन वा स्थानिय तहले कानुन निर्माण गरी गरेका काम तथा स्थानिय सेवा (गठन सञ्चालन) अध्यादेश, २०८० बमोजिम भए गरेका कामकारवाही यसै ऐन बमोजिम भएगरिएको मानिनेछ भनि बचाउ समेत गरेको र सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	२५१०६०४
३५	महानगरले आफु मादहत करारमा कार्यरत विभिन्न १९६ जना कर्मचारीहरूलाई वर्षभरी नै महंगी भत्ता बापत रु ४७०४०००।- उपलब्ध गराएको तर कानून अनुसार उपलब्ध गराउन नमिल्ने देखिएकोले उक्त भुक्तानी नियम संगत नदेखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार कर्मचारीहरूको मनोबल उच्च राखि काम गराउन अन्य स्थायी कर्मचारी सरह निजहरूलाई आन्तरिक श्रोतबाट व्यहोर्नेगरि महंगी भत्ता भुक्तानी गर्ने निर्णय भए अनुसार भुक्तानी भएको र सरकारी हानीनोक्सानी भएको नदेखिएकोले यस दफामा उल्लेख भएको बेरुजु नियमित गर्ने निर्णय गरियो ।	४७०४०००

३९	पालिकाले घरभाडा भुक्तानी गर्दा बहाल कर वापतको रकम कट्टा नगरी भुक्तानी गरेकोले रु.६६०० असुल गरीसंघीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने भनि औल्याएको बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार पालिकाले उक्त घर कार्यालय प्रयोजनकोलागि लिएको र सम्झौतामा बहाल कर घर बहालमा लिनेले तिर्नुपर्ने उल्लेख भएको र बहाल कर पालिकाको आफ्नै खातामा जम्मा हुने भएकोले बहाल कर कट्टा नगरेको देखिएको र सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	६,६००
४१	लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार प्राथमिक स्वास्थ्य केन्द्र रानीको वर्थिङ सेन्टर उपभोक्ता समितीलाई रु ३१२०८४६। को मूल्याङ्कनको भुक्तानी गर्दा सलग्न दुइटा विलबाट रु ४१४७७२। र रु ७८०२१२।समेत रु ११९४९८४।कट्टा गरी भुक्तानी दिने निर्णय भएकोमा थप चेकजाँच गर्दा रु २१८४२९२। भुक्तानी हुनुपर्ने देखिएकोले रु ९३६५५४।मात्र कट्टी गरी भुक्तानी दिएको देखिएकोले थप रकम कट्टा गर्नुपर्ने नदेखिएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	२५८४३०
४५	लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार विरुवा रोपण अभियान कार्यक्रम अन्तर्गत विभिन्न फर्महरुले विरुवाको लागि लागत साझेदारीको रकम नगरपालिकाको कम्प्यूटर रसिद नं २१४ मिति २०७८।५।१ बाट रु ४९६३९३।- दाखिला गरेको प्रमाण पेश भएको र विरुवा रोपण क्षेत्र विस्तार गरी बढी बीरुवा रोप्ने काम गरी मलखाद, घेरावारा, ज्याला जस्तामा रु ३२७०९५। खर्च भएको देखिएको र सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	८२३४०८
४८	लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार कार्यालयले उल्लेखित विद्यालयलाई संचालन तथा व्यवस्थापन अनुदान दिँदा विद्यालयमा कक्षा संचालन र विद्यार्थी संख्यालाई आधारमानी निकासा गरेको देखिएको र सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	१००००
४९	लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार करारमा कार्यरत मेडिकल डाक्टर श्री कमलकान्त चौधरीलाई निजको विशेषज्ञता एवं कार्य क्षमतालाई ध्यान दिई थप भत्ता दिने निर्णय भए अनुसार पौष महिनादेखी मासिक रु ५३७५ भुक्तानी भएको र सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	३७,६२५
५०	लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार पालिकामा कार्यरत सम्पूर्ण कर्मचारीलाई नियमित रुपमा रु ७५० खाजा भत्ता र वर्षमा एक पटक रु ५००० भत्ता भुक्तानी गर्ने निर्णय भए वमोजिम पालिकामा कार्यरतप्रति एक रुपता कायम होस भनि पालिकाको	८८५,८५०

	आन्तरिक श्रोतवाट बेहोर्नेगरी सबै लाई निर्णय अनुसारको खाजा र वार्षिक भत्ता दिएको देखिएको र सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरीयो रु	
५५	लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार पालिका अन्तर्गत संचालन हुने सबै योजना तथा कार्यक्रमहरुको निरन्तर अनुगमन गर्नुपर्ने र उक्त एक दिनमा धेरै पटक समेत अनुगमन गर्नुपर्ने साथै जाँचपास समितिका पदाधिकारी तथा कर्मचारीको व्यस्तताको कारण रिपोर्ट तयार गर्न कार्यालय समय भन्दा अघिपछी बसी तयार गर्नुपरेको कारण आन्तरिक श्रोतवाट बेहोर्नेगरी उक्त खर्च लेखिएको देखिएको र सरकारी हानी नोक्सानी भएको नदेखिएकोले अब आईन्दा यस्तो खर्चमा नियन्त्रणगर्ने प्रतिवद्धतागर्दै उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	१४६२००
५६	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार पालिकाले विराट वहिरा मा वि मा अध्ययन गर्न दलित र छात्रछात्रालाई विद्यालयमा भर्ना भई अध्ययन गर्न अझ बढी प्रोत्साहन होस भनि अन्य विद्यालयका छात्रछात्राले पाउने दलित छात्रवृत्ति र छात्रा छात्रवृत्ति वितरण गर्न निकास भएको र विद्यालयले वितरण समेत गरेको देखिएको सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरीयो रु	१७,६००
६३	Provision Sum अन्तर्गत electric Shutdown Item २०१८ to २३ Jan २०२० समावेश रु ३०४०००० खर्च लेखेकोमा सो रकम नेपाल विद्युत प्राधिकरणलाई भुक्तानी गरेकोमा विगत वर्षको रकम यस वर्ष खर्च लेखेको र निर्माण व्यवसायीलाई इलेक्ट्रिक सटडाउनको ओभरहेड खर्च लेख्न नमिल्नेमा ओभरहेड खर्च लेखेको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार मझौला शहरको एकिकृत शहरी वातावरणिय सुधार परियोजना सम्बन्धि काममा कार्यालय र ठेकेदारविच ओभरहेड समेत दावी गर्ने गरी सम्झौता भएको आधारमा उक्त ओभरहेड रकम भुक्तानी भएको र सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	४७१,०००
६७	लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार क्षेत्रीय शहरी विकास परियोजना तर्फ २३औं रनिङ्ग विलको नापी कितावको परिमाण र ठेक्का विलको परिमाणको कुनै पनि आइटमहरु भिडान भएको छैन सार्वजनिक खरिद नियमावली २०६४ को दफा १२३(१) बमोजिम नापी गर्दा विस्तृत नापी गरेर मात्र सो अनुसार ठेक्का विल तयार गर्नुपर्नेमा सो गरेको छैन । अतः सम्बन्धितलाई जिम्मेवार बनाई २३औं विलको पुनः नापजाँच गरी मात्र भुक्तानी दिनुपर्ने भनि रु १०३,३८५,८७२।७६ बेरुजु कायम भएकोमा २३औं विलको पुनः नापजाँच गर्दा रु १०३,३८५,८७२।७६ को काम तथा विल पेश भएको नभई रु ८९६३६१३५।८३ मात्र भएको देखिएको र आ.ब.	

	२०७८।७९मा रु ८९६३६१३५।८३ सम्परीक्षणवाट लगत कट्टा भएको तर रु १३७४९७३६।९३ बाँकी रहेको देखिएकोले कुनै काम नभएको र विल पनि तयार नभएको साथै खर्च समेत नभएको उक्त बेरुजु बाँकी रकम रु १३७४९७३६।९३ कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले नियमित गर्ने निर्णय गरीयो रु	१३७४९७३६।९३
८४	विभिन्न योजनाहरूको माटो खन्ने काम मा पुर्ने काम गर्दा खन्दा निस्केको माटोले पुर्नु पर्नेमा आयातित सामाग्री प्रयोग गरेको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार उल्लेखित योजनाहरूको निर्माण स्थलमा खन्दा निस्केको सामान अधिकांस पुनः प्रयोग गर्न योग्य नरहेको एवं त्यहाँ घना बस्ती रहेकोले खन्दा निस्केको मेटेरियल अन्जान व्यक्ति र समुहले अनुमती विना लगेको बुझिएकोले बाहिरवाट मेटेरियल ल्याई पुर्ने कार्य गर्नुपरेकोले उक्त खर्च गर्नु परेको तर कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त पटककोलागि उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	१७८०८४६
८९	विभिन्न सडकहरूमा पिचको काम गर्दा Tack Coat 0.50ltr/mtrदिनु पर्नेमा 1ltr दिएकोले रु ३४७३५१३।७१बढी भुक्तानी भएको रकम असूल गर्नुपर्ने भनि औल्याएको बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार डोलीडारको नर्म्स अनुसार ट्याक कोटमा १ लिटर बिटुमिन प्रति घन मिटर लाग्ने नर्स रहेको र स्थानियको माग समेत रहेकोले सोही अनुसार प्रयोग भएको र कुनै सरकारी हानी नोक्सानी नभएकोले एक पटककोलागी उक्त बेरुजु नियमित गर्ने निर्णय गरीयो रु	३४७३५१३।७१
९६	नहरपथ नाला निर्माण ४ को कार्य उपभोक्ता समिति मार्फत गरेकोमा 30% Wastage घटाएर 50.40m3 मा प्रति घनमिटरमा ४०० इटाको दरले २०१६० इटाको आम्दानी देखाउनु पर्नेमा देखाएको छैन र मानिसको दर राखि मेशिन प्रयोग गरेकोले बढी खर्च लेखेको रकम असूल गर्नुपर्ने भनि औल्याएको बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार उक्त पथमा खासै काम लाग्ने ईट्टा ननिस्केको र टुक्राटाक्री ईट्टा नजिकैका बासिन्दाले आफ्नै मनमानी तरीकाले स्विकृती विना लगेकोले आम्दानी बाध्न नसकेको र उक्त काममा उपभोक्ताले मेशिन प्रयोग नगरी मानिसवाट नै माटो खन्ने काम गरेको बुझिएको र सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरीयो रु	६०,००३.६७
९७.१	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार साईटमा माटो खन्दा निस्केको मेटेरियल स्तरिय नभएको कारण उपयुक्त मेटेरियल ल्याई पुर्नेकाम गरेको र आवश्यकता अनुसार फुटीङ्ग संख्या राखि काम गरेको भन्ने सम्बन्धित प्राविधिकको जवाप आएकोले	२१६९८८।०६

	उक्त भुक्तानी भएको तर सरकारी हानी नोक्सानी नभएकोले उक्त बेरुजु एक पटककवलगागि नियमित गर्ने निर्णय गरियो	
९७.२	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार माटो को काम र सोएल फिलिङ्गको काममा आवश्यकता अनुसार परसमाण बढाई काम गरेको , बक्स भित्र सोयल फिलिङ्गको काम मेशिनले गरेको नभई मानिसबाट गराएको, टाई विम र ब्रिक वालको काम आवश्यकता अनुसार बनाउनु परेकोले परिमाण बढ्न गएकोले उक्त कार्य गर्नु परेकोले उक्त भुक्तानी भएको तर सरकारी हानी नोक्सानी नभएकोले उक्त बेरुजु एक पटककवलगागि नियमित गर्ने निर्णय गरियो	४५९३३४।५१
९८	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार रामाशिसको घर दक्षिण पूर्व अधुरो नाला निर्माण माटो पुर्ने ग्राभेल कार्य गर्दा नाला निर्माणको माटो खन्ने कार्य स्थानियले स्वस्फुर्त आफै खन्ने कार्य गरेकोले त्यसको साटो लागत अनुमान भन्दा अझै दुरी कायम गरी ग्राभेल गर्ने कार्य गरेको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरीयो रु	९७१४७५
९९.१	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार १२ नं वडा कार्यालयको भवन निर्माणको काम उपभोक्ता समितिबाट गर्दा प्राप्त मेटेरियल पुन प्रयोग योग्य नभएकोले अन्यत्र Disposal गरेको, खन्ने काम मानिसबाट नै भएको, जति फिलिङ्ग भएको हो सोही परिमाण गणना भएको, ड्रईङ्ग अनुसारको काम भएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरीयो रु	३९००९३
९९.२	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार १२ नं वडा कार्यालयको भवन निर्माणको काम उपभोक्ता समितिबाट गर्दा प्राप्त मेटेरियल पुन प्रयोग योग्य नभएकोले अन्यत्र Disposal गर्नुपर्ने, गुणस्तरिय मेटेरियलबाट फिलिङ्ग गर्न बाहिरबाट ल्याउनपर्ने, खन्ने काम बस्तिमा भएकोले मानिसबाट नै गर्नुपर्ने, जति फिलिङ्ग भएको हो सोही परिमाण गणना गरी भुक्तानी भएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरीयो रु	३७४,७७४..७४
१००	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार दुर्गा मन्दिर शौचालय तथा रङ्ग रोगनको काम उपभोक्ता समितिबाट गर्दा प्राप्त मेटेरियल पुन प्रयोग योग्य नभएकोले अन्यत्र Disposal गर, गुणस्तरिय मेटेरियलबाट फिलिङ्ग बाहिरबाट ल्याई गरेको, ब्रिक वर्कमा नियमानुसार नापी गरेको र कुनै सरकारी हानी नोक्सानी	१९२७५

	भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरीयो रु	
१०१.२	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार मलाया रोडको पश्चिम साईडमा नाला निर्माणको काम उपभोक्ता समितिबाट गर्दा काम नलाग्ने पुरानो संरचना हटाउने कार्य गरेको एवं र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरीयो रु	१०००००
१०२	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार मितेरी मार्गमा नाला तथा ग्राभेल निर्माण कार्य गर्दा पुन प्रयोग हुने ईट्टा प्राप्त नभएको र विङ्ग वाल एवं सव वेश को काम लागत अनुमान बमोजिम नै भएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरीयो रु	२५२६१
१०४.१	लागत अनुमानको Description मा प्रिमिक्स कार्पेटीङ्गको ०.०३ मोटाई राखेकोमा वडा नं ८ को छाया मार्गको निर्माणको कार्य उपभोक्ता समितिले गर्दा प्रिमिक्स कार्पेटीङ्गको मोटाई ०.०४ को कार्य देखाई ५५.८१ घ. मि. को रु १३१५०।३१ को दरले बढी लागत अनुमान तयार गरेको भनि कायम सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार स्थानिय जनताको माग अनुसार प्रिमिक्स कार्पेटीङ्गको मोटाई ०.०४ को कार्य गर्नुपरेकोले उक्त कार्यबाट सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरीयो रु	७३३९७१
१०४.४	उपभोक्ताको योगदान २० प्रतिशत गर्नुपर्नेमा १५ प्रतिशत मात्रै गरेकोले उक्त रकम असूल गर्नुपर्ने भनि औल्याएको बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार छायामार्ग ८ को सडक निर्माणको कार्य मा उपभोक्ताले १५ प्रतिशत सहभागिता गरी कार्य सम्पन्न गरेको र सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो रु	१,२३०,४६७
१०६.१	ज्योतिमार्ग ३ मा पिच गर्ने कार्यको लागत अनुमान तयार गर्दा निम्नानुसार बढी लागत अनुमान तयार गरेको र लागत अनुमान अनुसार नै उपभोक्ता समितिलाई भुक्तानी हुने भएकोले बढी लागत अनुमान भएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार लागत अनुमान बनाउदा गत विगतमा विविध कारणले बेशकोर्ष गरी राखेको बाटोमा वर्षात लगायत विभिन्न कारणले पिच गर्नु पुर्व बेस कोर्ष काम गर्नुपर्ने भएकोले बेश कोर्षको काम राखेको, डोलीडारको नर्स अनुसार ट्याक कोटमा १ लिटर बिटुमिन प्रति घन मिटर लाग्ने नर्स रहेकोले सोही अनुसार प्रयोग भएको , ट्रफिक बढी हुने बोटोको कारण गुणस्तर कायम गर्नसव ग्रेड	

	गर्नु परेको र उक्त बाटोमा रकेका सवै पोल सार्नु पर्ने भएकोले सोही अनुसार लागत अनुमान तयार गरेको र काम समेत सम्पन्न भएको र कुनै सरकारी हानी नोक्सानी नभएकोले एक पटककोलागी उक्त बेरुजु नियमित गर्ने निर्णय गरीयो रु	७०९,०९१.१
१०६.२	ज्योतिमार्ग ३ मा पिच गर्ने कार्य उपभोक्ता समितिले गरेको कामको नापी गर्दा लागत अनुमान अनुसार नै बढी परिमाण देखाई खर्च लेखेकोले बढी देखिएकोले असूल गर्नुपर्ने भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार लागत अनुमान बनाउदा गत विगतमा विविध कारणले बेशकोष गरी राखेको बाटोमा वर्षात लगायत विभिन्न कारणले पिच गर्नु पुर्व बेस कोष काम गर्नुपर्ने भएकोले बेश कोर्षको काम राखेको, डोलीडारको नर्स अनुसार ट्याक कोटमा १ लिटर बिटुमिन प्रति घन मिटर लाग्ने नर्स रहेकोले सोही अनुसार प्रयोग भएको , ट्रफिक बढी हुने बोटोको कारण गुणस्तर कायम गर्नसव ग्रेड गर्नु परेको र उक्त बाटोमा रकेका सवै पोल सार्नु पर्ने भएकोले सोही अनुसार लागत अनुमान तयार गरेको र काम समेत सम्पन्न भएको र कुनै सरकारी हानी नोक्सानी नभएकोले एक पटककोलागी उक्त बेरुजु नियमित गर्ने निर्णय गरीयो रु	६९६,२५३.१
१०७.२	केशरीघरदेखि फडारी चोकसम्म दवैतर्फ नाला ढकन समेतको कार्य उपभोक्ता समितिले गर्दा Tack Coat 0.50ltr/mtrदिनु पर्नेमा 1ltr दिएकोले 691.58m2 को 128.36 को दरले हुने रकम असूल गर्नुपर्ने भनि औल्याएको बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार डोलीडारको नर्स अनुसार ट्याक कोटमा १ लिटर बिटुमिन प्रति घन मिटर लाग्ने नर्स रहेको र स्थानियको माग समेत रहेकोले सोही अनुसार प्रयोग भएको र कुनै सरकारी हानी नोक्सानी नभएकोले एक पटककोलागी उक्त बेरुजु नियमित गर्ने निर्णय गरीयो रु	८८,७७१
१०८.२	वडा नं ३ घोधापैनी उयरमार्ग देखि नोस्मामा पक्की नाली निर्माण कार्यमा E/W excavation को कार्य Site मा नै रहेकोले लागत अनुमान गर्दा Earth Filling मा Site को परिमाण नघटाएकोले 593.21m3 को रु ८३८।८८ को दरले लागत अनुमान बनाएको बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार बेरुजुमा उल्लेखित योजनाको निर्माण स्थलमा घना वस्ती रहेकोले अन्जान समुहले खन्दा निस्केको माटो अन्जान समुहले अनुमति विना लगेको जानकारी गरेको र साथै खन्दा निस्केको सामान विभिन्न कारणले नोक्सान समेत हुने भएकोले नपुग भएजती बाहिरबाट ल्याई फिलिङ्ग गर्नुपरेको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले एक पटककोलागि उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	४९७,६३२
१०८.३	वडा नं ३ घोधापैनी उयरमार्ग देखि नोस्मामा पक्की नाली निर्माण कार्यमा उपभोक्ता समितिले १५ प्रतिशत व्यहोर्नुपर्नेमा ३.२५ प्रतिशत मात्र व्यहोरेकोले बढी खर्च	

	असूल गर्नुपर्ने भनि औल्याएको बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार उपभोक्ताले ३.२५ प्रतिशत सहभागिता गरी कार्य सम्पन्न गरेको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले एक पटककोलागि उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो रु	१,५३४,९१४
१०८.४	लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार वडा नं ३ घोधापैनी उयरमार्ग देखि नोस्मामा पक्की नाली निर्माण कार्य उपभोक्ता समितिबाट गर्दा प्राप्त मेटेरियल पुन प्रयोग योग्य नभएकोले अन्यत्र Disposal गरी अन्यत्रबाट मेटेरियल ल्याई फिलिङ्ग कार्य गरेको, खन्ने काम मेशिनबाट नभई मानिसबाट नै भएको, फर्म वर्कको काम र पि सि सि को काम आवश्यकता अनुसार नै भएको, र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो रु	४५६९६५।७७
१०९.१	मलया नालाको पश्चिम तर्फको नाला निर्माण कार्य गर्दा Demolishing Existing Culvert उल्लेख गरेकोमा के कति परिमाण गरेको सो एकीन नभएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार कल्भर्ट निकाल्ने कामलाई लमसम कार्यको लागत अनुमान भएकोले सोही अनुसार कामगरी भुक्तानी भएको कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो रु	१००,०००
१०९.२	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार मलया नालाको पश्चिम तर्फको नाला निर्माण कार्य गर्दा ड्रइङ्गमा ग्राभेलको काम ०.१० मि. उचाई रहेकोमा गहिरो पानी जम्ने भुमी भएकोले स्थानियको माग अनुसार ०.१५ मि. गर्नु परेको र सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो रु	७३२९।४८
११०.१	केदार श्रेष्ठको घरदेखि उत्तर डुवान साइडसम्म १३ को कार्य गर्दा Site मा 239.04m3 E/W excavation Quantity रहेकोमा Earth filling गर्दा बाहिरबाट ल्याएको देखाई 59.70m3 को रु ४९८।२६ को दरले बढी भुक्तानी भएको रकम असूल गर्नुपर्ने भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार बेरुजुमा उल्लेखित योजनाको निर्माण स्थलमा घना वस्ती रहेकोले खन्दा निस्केको माटो अन्जान समुहले अनुमति विना लगेको जानकारी गरेको र साथै खन्दा निस्केको सामान विभिन्न कारणले नोक्सान समेत भएकोले नपुग भएजती बाहिरबाट ल्याई फिलिङ्ग गर्नुपरेको र कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले एक पटककोलागि उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	२९,७७६
११०.२	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार केदार श्रेष्ठको घर देखि उत्तर डुवान साइड	

	सम्मको त्रिक लगाउदा हुने काममा त्रिक लगाएको र नहुने स्थानमा plum को काम भएकोले दोहोरो काम भएको नदेखिएको र कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले एक पटककोलागि उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	१८१८०७७
११०.३	उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार केदार श्रेष्ठको घर देखि उत्तर डुवान साईड सम्मको कार्य गर्दा सम्पन्न भएको कामको वि ओ क्यू मा उल्लेख भएको आईटम अनुसारको काम भएको र नापी कितावमा उल्लेख भएको परीमाण अनुसारको नै काम भएको देखिएकोले र कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले एक पटककोलागि उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	४३७६९६१
१११	वडा नं १९को कार्यालय भवन उपभोक्तावाट गर्दा मेशिन प्रयोग गरेकोमा मानिसको दरले दिएको, व्याक फिलिङ्ग गर्नुपर्नेमा ईम्पोर्टेड मेटेरियल देखाएको र बढी फिलिङ्ग गरी बढी भुक्तानी गरेको भनि कायम बेरुजु सम्बन्धमा उक्त बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार माटो खन्ने काम मेशिनबाट नगरी मानिसबाट नै गरेको, नपुग मेटेरियल मात्र बाहिरवाट ल्याई प्रयोग गरेको र फिलिङ्गको काम आवश्यकता अनुसार मात्र भएको र सरकारी हानी नोक्सानी भएको नदेखिएकोले एक पटककोलागि उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	३१७५६५
११२	मलायन सडक हाइवे नाला निर्माण १३ को कार्य गर्दा चेनेज नखुलाएको र ड्रइङ्ग समेत पेश नभएकोले Quantity एकीन गर्न नसकिएको र निम्नानुसार बढी भुक्तानी भएको रकम असूल गर्नुपर्ने भनि औल्याएको बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार उक्त योजनाको निर्माण स्थलमा घना वस्ती रहेकोले खानेपानी लगायतका विभिन्न आवश्यक पाईपहरु रहेकोले मेशिनबाट माटो खन्न असम्भव रहेको कारण मानिस वाट माटो खन्ने कामको लागत अनुमान तयार गरिएको र सोही अनुसार मानिसबाट नै खन्ने काम भएको र साथै खन्दा निस्केको सामान विभिन्न कारणले नोक्सान समेत भएकोले नपुग भएजती बाहिरवाट ल्याई फिलिङ्ग गर्नुपरेको साथै ड्रइङ्ग मा उल्लेख भए अनुसारको परिमाणकव काम भएको देखिएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले एक पटककोलागि उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	१४१,३२४.२९
११३	मिलनचोक हेल्थपोष्ट सेन्टरको Backfilling देखाउनु पर्ने कार्यलाई Imported material देखाई 37.75m3 को 838.88 का दरले बढी भुक्तानी भएको रकम असूल गर्नुपर्ने भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार उक्त योजनामा खन्दा निस्केको सामान विभिन्न कारणले नोक्सान समेत भएकोले नपुग भएजती बाहिरवाट ल्याई फिलिङ्ग गर्नुपरेको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले एक पटककोलागि उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	२९,९८९

११४	स्वस्तिक मार्ग मेनेजमेन्ट कलेजदेखि पश्चिम र उत्तरमा पिच र नाला निर्माण कार्य गर्दा Tack coat 0.50perltr.mtr दिनु पर्नेमा 1ltr दिएकोले 281.08m ² को रु १३४।५६ को दरले हुने रकम असूल गर्नुपर्ने भनि कायम बुरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार डोलीडारको नर्स अनुसार ट्याक कोटमा १ लिटर बिटुमिन प्रति घन मिटर लाग्ने नर्स रहेको र स्थानियको माग समेत रहेकोले सोही अनुसार प्रयोग भएको एवं कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले एक पटककोलागि उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	३७,८१८
११७	कल्भर्ट निर्माण कल्भर्ट निर्माण कार्यमा माटो भर्ने कार्य गर्दा ८९०।५१ घनमिटर माटो भरेकोमा Cross Section Drawing पेश नभएको साथै Roller ले Compaction गरेको उल्लेख गरेकोमा प्रमाण पेश गर्नुपर्नेमा रु २१२।५४ को दरले भुक्तानी गर्नुपर्नेमा रु ४९८।५१ को दरले भुक्तानी भएकोले बढी भुक्तानी गरेको रकम असूल गर्नुपर्ने भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार उक्त वर्ष निर्माण गरिएका कल्भर्टहरुमा बेरुजुमा उल्लेख भए अनुसारको परिमाण र दरले कुनै रकम खर्च नभएको र बेरुजुमा उल्लेख भएको कल्भर्ट कहाँको भएको स्पष्ट पहिचान हुन नसकेकोले उक्त बमोजिमको निर्माण कार्य भएको नदेखिएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	२५४,६५९
११८	Construction of Birat Bhajan Group for Mandir Construction-१६ को कार्य गर्दा Sill and Lintel नभएकोमा १.५६m ^३ को रु १२२६६ को दरले भुक्तानी गरेको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार उक्त निर्माण कार्यमा Sill and Lintel कार्यको गर्न अनिवार्य रहेको भनि प्राविधिक प्रतिवेदन पेश भएको देखिएकोले १.५६ घ.मि. को उक्त कार्यगरी भुक्तानी भएको देखिएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	१९,१३४.९६
११९	वडा नं १७ कसिम टोलमा रहेको अधुरो नाला निर्माण गर्न मर्टका टोलको नाला निर्माणको कार्य उपभोक्ता समितिले गर्दा E/W excavation को कार्य गर्दा Site मा 88m ³ माटो रहेकोमा 52.42m ³ Imported Filling गरेको पाइएकोले रु ६४९।३२ को दरले हुने रकम असूल गर्नुपर्ने भनि औल्याएको बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार उक्त योजनाको काममा माटो खन्दा निस्केको सामान विभिन्न कारणले नोक्सान भएकोले नपुग भएजती बाहिरबाट ल्याई फिलिङ्ग गर्नुपरेकोले कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले एक पटककोलागि उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	३४,०३९

१२१	जटयाही विराटनगर १८ मा कृष्ण मन्दिर निर्माण गर्दा निम्नानुसार बढी देखिएकोले बढी भुक्तानी गरेको रकम प्राविधिक पुष्टाइ गर्नुपर्ने अन्यथा असूल गर्नुपर्नेभनि औल्याएको बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार उक्त योजनामा ड्रईङ अनुसार नै Earth Filling को काम गरेको र माटो खन्दा निस्केको सामान विभिन्न कारणले नोक्सान भएकोले नपुग भएजती बाहिरबाट ल्याई फिलिङ्ग गर्नुपरेकोले कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले एक पटककोलागि उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	१५,२५४.२५
१२२	लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार वार्ड नं १८ का विभिन्न स्थानमा कल्भर्ट निर्माण भएका स्थानमा बाटो र कल्भर्टहरु बाटो भन्दा अग्लो भएकोले बाटो र कल्भर्ट लेभल मिलाउन कल्भर्टको दाया बाया माटो तथा ग्राभेलको काम गरेकोले कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले एक पटककोलागि उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	३५३९२५।७२
१३१	धरौटी फिर्ता गर्दा सम्बन्धित आपूर्तिकर्ता निर्माण व्यवसायि वा सेवा प्रदायकलाई सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा मूल्य अभिवृद्धि कर समायोजनको प्रमाण पेश गरेपछि भुक्तानी गर्नु पर्ने भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार उल्लेखित फर्महरुले सम्बन्धित आर्थिक वर्षको कर चुक्ता प्रमाण र मूल्य अभिवृद्धि कर समायोजनको प्रमाण पेश गरेको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले एक पटककोलागि उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	१२९६१०५
१४७.१	लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार भिमपथ कर चौकी तर्फ आर्थिक वर्ष २०७६।७७ मा निकास कर तर्फ जम्मा रु ६२००६०। मा ठेक्का लागेको मा ठेकेदार अनुपम देव ले पहिलो किस्ता रु ३१००३०। दाखिला गरेको र सोही अवधिमा कोभिड १९ को कारण लक डाउन भएको कारणले छैठौँ नगर सभाले रु १०३०००। छुट दिने निर्णय गरेकोले बाकी रु २०७०३०। बक्यौता रहेको देखिन्छ ।पुन २०७७।७८ मा पटक पटक सुचना प्रकासित हुदा समेत ठेक्का लाग्न नसकेकोले सोही ठेकेदारलाई मासिक रु ५१६७२। का दरले कर उठाउन दिने मिति २०७७।३।२८ मा निर्णय भएको । सोही निर्णय अनुसार २०७८ जेठ १६ सम्मको बक्यौता रकम ५४४९०२। रहेको देखिएकोले निजको नाममा जम्मा बक्यौता रु ७५०९३२। भएको देखिन्छ ।उक्त बक्यौता रकम मध्ये २०७८।४।१४ मा रु ७५१०००। दाखिला भएको छ । सम्झौतामा तोकिएको समयमा रकम बुझाउन नसकेमा हर्जाना सम्बन्धमा केही व्यवस्था नभएकोले बक्यौता रकम चुक्ता भएको देखिएकोले बेरुजुमा उल्लेखित रकम बाकी रहेको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	५१०३४।

१४८	लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार महानगरपालिकाबाट आय ठेक्काको सूचना र सम्झौतामा मुल्य अभिवृद्धी कर र आयकर को वारेमा स्पस्ट उल्लेख हुन छुट भएको कारण निज हरुले मू अ कर दाखिला गर्न अशमर्थता व्यक्त गरेकोले अशुल गर्न नसक्ने भएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरीयो रु	६४४३३६										
१४९	लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार महानगरपालिकाबाट आय ठेक्काको सूचना र सम्झौतामा मुल्य अभिवृद्धी कर र आयकर को वारेमा स्पस्ट उल्लेख हुन छुट भएको कारण निज हरुले आयकर दाखिला गर्न अशमर्थता व्यक्त गरेकोले अशुल गर्न नसक्ने भएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरीयो रु	७२८४५										
१५०.५	लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार आर्थिक वर्ष २०७७।७८ मा कार्यालयको एरिया, पदाधिकारी तथा कर्मचारीको कार्य कक्षमा दैनिक रुपमा विभिन्न कारणले हुने धुलो लगायतकालाई सरसफाई गर्नुपर्ने कारणले ६ जना सरसफाईका कर्मचारीलाई बर्ष भरी कार्यालयमै हाजिर हुनेगरी कार्य लगाईएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरीयो रु	१२१५४५०										
१५२	लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार वेष्ट मेनेजमेण्ट ग्रुप, वालगोपाल चौक पश्चिम गिता मार्ग वडा ८ उ स , मैनाली चौक देखि दक्षिण हुदै पक्की नाला वडा १४ र बस्नेत मार्ग उपभोक्ता समितिले पेश विल भर्पाई विवरण र मुल्यांकन समेत आधारमा हुने रकम भुक्तानी भएको देखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरीयो रु	८५१७९										
१५६	लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार उक्त बेरुजु सम्बन्धमा देहाय अनुसार कार्य भएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरीयो रु	७६४२४४४										
<table><tr><td>विवरण</td><td>रकम</td></tr><tr><td>ज्यालादारी कर्मचारीले रकम बुझेको भर्पाई पेश भएको</td><td>२४७५०</td></tr><tr><td>लागत अनुमान स्विकृत भएको प्रमाण पेश</td><td>२४८४६१</td></tr><tr><td>क्वारेण्टाईनमा बस्नेको संख्या अनिश्चित भएकोले प्रतिस्पर्धा हुन नसकेको र दैनिक संख्याको आधारमा खाना उपलब्ध गराएको खर्च भएको</td><td>३५२००५६</td></tr><tr><td>स्विकृती भए अनुसार गाडी भाडामा लिएको</td><td>३१०५००</td></tr></table>		विवरण	रकम	ज्यालादारी कर्मचारीले रकम बुझेको भर्पाई पेश भएको	२४७५०	लागत अनुमान स्विकृत भएको प्रमाण पेश	२४८४६१	क्वारेण्टाईनमा बस्नेको संख्या अनिश्चित भएकोले प्रतिस्पर्धा हुन नसकेको र दैनिक संख्याको आधारमा खाना उपलब्ध गराएको खर्च भएको	३५२००५६	स्विकृती भए अनुसार गाडी भाडामा लिएको	३१०५००	
विवरण	रकम											
ज्यालादारी कर्मचारीले रकम बुझेको भर्पाई पेश भएको	२४७५०											
लागत अनुमान स्विकृत भएको प्रमाण पेश	२४८४६१											
क्वारेण्टाईनमा बस्नेको संख्या अनिश्चित भएकोले प्रतिस्पर्धा हुन नसकेको र दैनिक संख्याको आधारमा खाना उपलब्ध गराएको खर्च भएको	३५२००५६											
स्विकृती भए अनुसार गाडी भाडामा लिएको	३१०५००											

	तत्कालिन आवश्यकता अनुसार एक लाख भन्दा कमको खरिद कार्य भिन्दा भिन्दै फर्महरुबाट मशलन्द तथा छपाई सम्बन्धि कारोवार गरेको	१४३५८६१	
	अतिथि सत्कारको सक्कल विल पेश भएको	४९२५०	
	मकालु मिडिया संग अनलाईन कक्षा संचालन गर्न सम्झौता भएको	२५००००	
	सामान दाखिला र खर्चको प्रमाण पेश भएको	२११३०	
	१४४ विद्यालयलाई वितरण गर्न खरिद आदेश दाखिला रिपोर्ट र विद्यालयलाई दिएको हस्तान्तरण फाराम पेश भएको	१०९३१५०	
	भूराज ट्राभल्स एण्ड टुर्स प्रा लि संग गाडी भाडामा लिने सम्झौता भएको र चलेको दिनको गणना गरी भुक्तानी भएको रु	२६४०००	
	म्याप ट्राभल्स एण्ड टुर्स प्रा लि संग गाडी भाडामा लिने सम्झौता भएको र चलेको दिनको गणना गरी भुक्तानी भएको रु	६७५००	
	सन राईज जनरल अर्डर सप्लायर्सले व्यवसाय दर्ता र आयकर दर्ता प्रमाण पेश गरेको	१२४२८६	
	वडा नं १७ ले पेश गरेको विल विजकको आधारमा विविध खर्च गरेको	२४६२५	
	नयाँ नेपालले क्षमता विकास सम्बन्धि कार्यक्रमको विल विजक पेश गरे अनुसार रकम भुक्तानी भएको	९९८००	
	जय माँ लक्ष्मी किराना एण्ड सप्लायर्सले व्यवसाय दर्ता र आयकर दर्ता प्रमाण पेश गरेको	१०९०७५	
१५८	लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार उक्त बेरजु सम्बन्धमा देहाय अनुसार कार्य भएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरजु एक पटककोलागि नियमित गर्ने निर्णय गरीयो रु		२३४६४०६
	विवरण	रकम	
	पोखरिया मा वि ले विद्यार्थिहरुलाई ५२५ थान व्याग र ६२५ थान टोपी वितरण गरेको भर्पाई पेश भएको	३५००००	
	वडा नं १५ को विभिन्न पोलमा ५० थान स्ट्रिट लाईट जडान भएको प्रमाण पेश भएको	४२५०४९	
	आरोहण गुरुकुलले २०० थान कुर्सी आफ्नो जिन्सी खातामा दाखिला गरेको प्रमाण पेश भएको	६९६५४०	
	स्पर्स नेपालको लेखापरीक्षण प्रतिवेदन पेश भएको र त्यसमा म न पा वाट प्राप्त रकम आयमा प्राप्तमा समावेस भएको	३७४८१७	
	पुन दोश्रो छोरी जन्मेको २० जना नावालिकाको जन्म दर्ता र वडा समितिको सिफारिस समेत पेश भएको	५०००००	

१६२	लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार महानगरपालिकाको तत्कालिन स्रोत व्यक्ति विष्णुराज लामिछानेबाट आ व २०७७।७८ मा कोभिड १९ को क्षति न्युनिकरण कार्यक्रमकवलागि संधिय शशर्त अनुदानबाट प्राप्त रकम पेशिकलिई कोभिड १९ को चरम उत्कर्ष कालमा विद्यालय बन्द रहेको बेला एफ एम तथा टेलीभिजनमा कार्यक्रम प्रसारण गर्न रकम खर्च भएकव सम्बन्धि सकल बिल भर्पाई समयमै कार्यालयमा पेश गरेको तर भुलबस कार्यालयबाट नै पेशक फछ्यौट सम्बन्धि फायल हराएकोले पुनः फोटवकपफ विल विलको संलग्न गरी त्यसैकव आधारमा पेशिक फछ्यौट भएको तर कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक वपदककवलागि नियमित गर्ने निर्णय गरियो ।	४०००००														
१६५	लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार उक्त बेरुजु सम्बन्धमा देहाय अनुसार कार्य भएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरीयो रु	२३५४६७०														
	<table><tr><th>विवरण</th><th>रकम</th></tr><tr><td>अम्बे फर्निचर सेण्टरले व्यवसाय दर्ता र आयकर चुक्ताको प्रमाण पेश गरेको</td><td>१५९८९५</td></tr><tr><td>हनुमान मन्दिर निर्माण उपभोक्ता समितिले निर्माण कार्यको विल भर्पाई पेश गरी भुक्तानी भएको</td><td>१०७८३५</td></tr><tr><td>भूराज ट्राभल्स एण्ड टुर्स प्रा लि संग गाडी भाडामा लिने सम्झौता भएको र चलेको दिनको गणना गरी भुक्तानी भएको रु</td><td>४००००</td></tr><tr><td>जागृत टोल विकास उपभोक्ता समितिले निर्माण कार्यको विल भर्पाई पेश गरी भुक्तानी भएको</td><td>५३१६४९</td></tr><tr><td>एम पि डेकोरेशन र न्यू ज्योती ट्रेडर्सले सकल विल पेश गरेको</td><td>३०५८३५</td></tr><tr><td>धर्मभक्त टोल पक्की नाला निर्माण उपभोक्ता समितिले निर्माण कार्यको विल भर्पाई पेश गरी भुक्तानी भएको</td><td>२०९४५३</td></tr></table>	विवरण	रकम	अम्बे फर्निचर सेण्टरले व्यवसाय दर्ता र आयकर चुक्ताको प्रमाण पेश गरेको	१५९८९५	हनुमान मन्दिर निर्माण उपभोक्ता समितिले निर्माण कार्यको विल भर्पाई पेश गरी भुक्तानी भएको	१०७८३५	भूराज ट्राभल्स एण्ड टुर्स प्रा लि संग गाडी भाडामा लिने सम्झौता भएको र चलेको दिनको गणना गरी भुक्तानी भएको रु	४००००	जागृत टोल विकास उपभोक्ता समितिले निर्माण कार्यको विल भर्पाई पेश गरी भुक्तानी भएको	५३१६४९	एम पि डेकोरेशन र न्यू ज्योती ट्रेडर्सले सकल विल पेश गरेको	३०५८३५	धर्मभक्त टोल पक्की नाला निर्माण उपभोक्ता समितिले निर्माण कार्यको विल भर्पाई पेश गरी भुक्तानी भएको	२०९४५३	
विवरण	रकम															
अम्बे फर्निचर सेण्टरले व्यवसाय दर्ता र आयकर चुक्ताको प्रमाण पेश गरेको	१५९८९५															
हनुमान मन्दिर निर्माण उपभोक्ता समितिले निर्माण कार्यको विल भर्पाई पेश गरी भुक्तानी भएको	१०७८३५															
भूराज ट्राभल्स एण्ड टुर्स प्रा लि संग गाडी भाडामा लिने सम्झौता भएको र चलेको दिनको गणना गरी भुक्तानी भएको रु	४००००															
जागृत टोल विकास उपभोक्ता समितिले निर्माण कार्यको विल भर्पाई पेश गरी भुक्तानी भएको	५३१६४९															
एम पि डेकोरेशन र न्यू ज्योती ट्रेडर्सले सकल विल पेश गरेको	३०५८३५															
धर्मभक्त टोल पक्की नाला निर्माण उपभोक्ता समितिले निर्माण कार्यको विल भर्पाई पेश गरी भुक्तानी भएको	२०९४५३															
१६७	लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार ल्यापटप, प्रिन्टर लगायत ५ प्रकारका सामान समाज विकास केन्द्रले प्राप्त गरी बुझेको र जिन्सी दाखिला गरेको प्रमाण र प्राईम इलेक्ट्रिकबाट खरिद भएको तार वल्व समेतका विद्ध्युतिय सामान जिन्सी दाखिला भएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरीयो रु उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरीयो रु	३४६८३३														
१७४	लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार उक्त योजनाको काम सम्पन्न भई फर फारक भइसकेको र हाल उक्त उपभोक्ता समिति सम्पर्कमा समेत नरहेकोले अशुली गर्न नसकिने भएको एवं	५२२०६														

	उक्त कोषको रकम पालिकाको आन्तरिक आम्दानी भएकोले उक्त कार्यलाई अनुमोदन गरि एक पटककोलागि उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	
१७६	महानगरपालिकाले प्रतिस्पर्धाको माध्यमबाट खरीद गरी भुक्तानी गर्दा सम्झौताको शर्त बमोजिम १.५ प्रतिशत नगरपालिका सेवा शुल्क कट्टिगरी भुक्तानि दिनु पर्ने गरी सम्झौतामा भएकोमा नगरपालिकासेवा शुल्क कट्टि नगरी भुक्तानी दिएको रकम असूल हुनुपर्ने भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार उक्त काम सम्पन्न भई फर फारक भइसकेको र हाल उक्त फर्महरु सम्पर्कमा समेत नरहेकोले अशुली गर्न नसकिने भएको एवं उक्त शुल्कको रकम पालिकाको आन्तरिक आम्दानी भएकोले उक्त कार्यलाई अनुमोदन गरि एक पटककोलागि उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	६५६१२
१९५	लेखा समितिको मिति २०८१।०८।२०मा बसेको बैठकबाट सिफारिस भए अनुसार वातावरणविद निमेश कोईरालाले वातावरण सम्बन्धी अध्ययन गरेको प्रमाण र कार्य अनुभवको प्रमाण पेश गरेको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरीयो	६००००

बेरुजु दफा	बिवरण	बेरुजु रकम
२४	महानगरले इन्जिनियर, कम्प्यूटर अपरेटर, अभिन, सुपरभाईजर, सामाजिक परिचालक, परिचर, खरिदार, सब ईन्जिनियर, सहायक पाँचौ लगायत ७८ जना कर्मचारी करारमा नियुक्ति गरी वर्ष भरीमा निजहरूको तलब भत्ता बापत रु. ३०२५७७९०/- भुक्तानी गर्नुको अतिरिक्त वडामा विभिन्न २९ जना कर्मचारीलाई ज्यालादारीमा काम लगाई वार्षिक रुपमा रु. ६८७६७३२/- समेत थप खर्च गरेको नियमसम्मत नदेखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार तत्कालिन समयमा लोक सेवा आयोगबाट उक्त पदहरूमा पदपुर्ती भई नआएको र महानगरको कार्यक्षेत्रलाई ध्यानमा राखि कर्मचारी अभावका कारणले कार्यालयको दैनिक कामकाज गर्न असहज भई रहेको अवस्थामा तत्काललाई आवश्यक कर्मचारीहरू करारमा नियुक्तगरी कामकाजमा लगाई रु. ३०२५७७९०/- भुक्तानी गरेको तथा कामको चाप अत्यधिक रहेको वडाहरूमा दरबन्दीमा रहेका कर्मचारीबाट मात्र कार्य सम्पन्न गर्न नसक्ने/नभ्याउने भएकोले ति वडाहरूमा उल्लेखित संख्यामा ज्यालादारीमा कर्मचारी राखी काम लगाई रु. ६८७६७३२/- खर्च भएको र कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	३७१३३५२२
२५	महानगरले कर्मचारी प्रोत्साहन सम्बन्धी कार्यविधि तयार नगरी महानगरको आठौँ नगरसभाको ऐजेन्डा नम्बर ७ मा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई वार्षिक रु. ५०००/- का दरले प्रोत्साहन भत्ता दिन सक्ने निर्णयलाई आधारमानी यस वर्ष ५३३ जना कर्मचारीहरूलाई प्रोत्साहन भत्ता स्वरुप रु. २६६५०००/- खर्च लेखेकोले महानगरलाई थप व्ययभार पर्न गएको भनि औल्याएको बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार तत्काल पालिकामा कर्मचारी अभावका कारण कामको चापलाई ध्यानमा राखी उपलब्ध कर्मचारीहरूलाई अतिरिक्त समय काममा खटाई कार्य गराएको र सब कार्यको कार्यालयबाट प्रमाणित समेत गरी आफ्नै श्रोतबाट खर्च व्यहोर्नेगरी भुक्तानी भएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	२६६५०००
३३	लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार स्वास्थ्य तथा शान्तीका लागी वातावरण नेपाल, मनोकामना मेडिको विराटनगर र नियोमेड ट्रेड कन्सर्न विराटनगरको धरौटी फीर्ता हुँदा सम्बन्धित फर्मको कर चुक्ता प्रमाण पेश भएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	७५२८१७
४०.२.२	लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार कार्यालयको बा ९ च ८५४४ नं को गाडी मर्मत गरी टोटल अटो सोलुसन एण्ड ट्रेनिङ प्रा लि लाई मर्मतको रु २८५९०३।५६ भुक्तानी भएकोमा २ दिनको फरकमा मर्मत गरेको भनि पुनः दुर्गा भवानी अटो ट्रेनिङ सेन्टरलाई रु ५९१५५।— भुक्तानी भएको	

	रकम अनियमित भएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९। मा छलफल भई गरेको सिफारिस अनुसार मर्मत गरी संचालनमा आएको गाडीको सामान्य टकरावको कारण मर्मत गर्नु परेको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	२८५९०४
४०.२.७	सुमानराज दाहालको पेशिक फछ्यौट गर्दा बैठकको माईन्यूट र योजना निरिक्षणको प्रतिवेदन पेश नगरेको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार पालिकामा संचालन भएका विभिन्न योजनाहरुको निरिक्षणगरी प्रतिवेदन पेश भएको र उक्त सम्बन्धी बैठकको माईन्यूट पेश भएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	११५०००
४०.२.१५	सफाई सामाग्री खरिद गर्न दरभाउपत्र माग गर्दा प्राप्त ३ वटा मध्ये सगरमाथा स्टेशनरी र अविनास जनरल सप्लायर्सको करचुक्ता, आयकर दर्ता र व्यवसाय दर्ता प्रमाणपत्र पेश नगरेकोले अनियमित खर्च भएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार सगरमाथा स्टेशनरी र अविनास जनरल सप्लायर्सले सूचि दर्ताको समयमानै करचुक्ता, आयकर दर्ता र व्यवसाय दर्ता प्रमाणपत्र पेश गरी सकेकोले भौचर साथ राख्न मात्र छुट भएको तर कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	४९९८२२
४०.२.२७	पाथीभरा देविमाता शक्तिपीठ भवन निर्माण फईनल विल साथ गणेश ईट्टा भट्टा कटहरी ६को सकल विल पेश नभएको बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार गणेश ईट्टा भट्टा कटहरी ६को सकल विल पेश भएको र कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	४६६१२
४०.२.३०	स्वस्तिक मार्ग सडक पिच र नाला निर्माण उपभोक्ता समितिले न्यू विजय निर्माण सेवा वाट विटुमिन खरिद गरेको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार न्यू विजय निर्माण सेवा ले खरिद गरेको र कारणवस स्टक बढी भई बेच्नु पर्ने जनाएको र निर्माण स्थल नजिकै स्टक रहेको आवश्यक क्वालिटीको भएको देखिएकोले उक्त सेवावाट विटुमिन खरिद गरि प्रयोग गरेको र कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	२८५५७३
४०.३.९	उक्त बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार गौसाला रेल्वे क्षेत्रमा माटोपुरी ग्राभेल गरे वापत निर्माण उपभोक्ता समिति बिराटनगर १४लाई खर्च भुक्तानी हुंदा उपभोक्ता समितिले पेस गरेको ए टु जेड कम्प्युनिकेसन तथा ढुवानी सेवाको बिल नंबरको क्रमवद्धता र जारी मितिको सिलसिला क्रमागत नभई अधिपछी भई तालमेल नमिलेकोले नियमित नभएको भनि औल्याएको बेरुजु सम्बन्धमा त्यस मितिमा उक्त बिल बराबरको विविध खर्च भएको तर विल नं र मितिको तालमेल मात्र नमिलेको	२१६२०९

	तर कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	
४०.३.१०	स्वातग मार्ग सडक निर्माण उपभोक्ता समिति विराटनगर १२ लाई दोश्रो किस्ताको रकम भुक्तानी दिदा सन्देश ईटा उद्योगको रु २०७०००। को सकल विल पेश भएको नदेखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार उक्त स्वातग मार्ग सडक निर्माण उपभोक्ता समिति विराटनगर १२ बाट कार्य सम्पन्न गरी फाईनल विल र कार्य सम्पन्न प्रतिवेदन समेत पेश भई भुक्तानी भईसकेको र कार्य सम्पन्न प्रतिवेदन अनुसार बि ओ क्यू मा उल्लेख भएको आईटम र परिमाण अनुसारको नै काम सम्पन्न भएकोले आवश्यक ईट्टा प्रयोग भएको देखिएको तर कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एकपटककोलागि नियमित गर्ने निर्णय गरियो ।	२०७०००
४०.३.१२	आर्थिक वर्ष ०७८/७९ मा महानगरपालिका स्थित आधारभुत विद्यालयहरूले कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर लगायत विभिन्न फर्निचरका सामानहरू खरिद गरे अनुसार विनियोजित बजेट रकम रु १०००००। को परिधि भित्र रहि रकम भुक्तानी दिईएकोमा अधिकांश विद्यालयहरूले खरिद गरेको सामानहरूको जिन्सी दाखिला गरेको नदेखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार उक्त कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर लगायत विभिन्न फर्निचरका सामानहरू प्राप्त गर्ने विद्यालयहरूले जिन्सी खातामा दाखिला गरी सामान सुरक्षित गरेको देखिएको तर कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एकपटककोलागि नियमित गर्ने निर्णय गरियो ।	१०००००
४०.३.१४	पुर्वेली जन सन्चार सहकारी संस्था लिमिटेड लाई कम्प्युटर, प्रिन्टर, ल्यापटप र क्यामरा खरिद वापतको रकम व.ख. रु ४९८२९०। लेखि रु ४९१६७६। खुद भुक्तानी दिइएकोमा उक्त सामान हरूको कहिकतै जिन्सी दाखिला भएको नदेखिएकोले उक्त सामानहरूको सुरक्षित अवतरणको लागी सहकारीमा जिन्सी आम्दामी बाधिएको हुनुपर्ने वा महानगरपालिकामा आम्दामी बाधि हस्तान्तरण गरिएको देखिनुपर्ने साथै सो सामान खरिद गर्नको लागी पुजा अटोपेसन ट्रेडर्स, अलपाइन टेक्नोलोजी र इन्फोटेक सोलुसन ले कोटेशन मात्र पेश गरेकोमा कोटेशन साथ सम्लग्न हुनुपर्ने व्यावसाय दर्ता प्रमाण पत्र, आयकर दर्ता प्रमाण पत्र र कर चुक्ता प्रमाण पत्र समेत राखेको नपाईएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार पुजा अटोपेसन ट्रेडर्स, अलपाइन टेक्नोलोजी र इन्फोटेक सोलुसनले सामान विक्रिगर्न पेश गरेको कोटेशन साथ व्यावसाय दर्ता प्रमाण पत्र, आयकर दर्ता प्रमाण पत्र र कर चुक्ता प्रमाण पत्र पेश गरेको र पुर्वेली जन सन्चार सहकारी संस्था लिमिटेडले कम्प्युटर, प्रिन्टर, ल्यापटप र क्यामराहरू प्राप्तगरी जिन्सी दाखिला समेत गरेको देखिएको तर कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एकपटककोलागि नियमित गर्ने निर्णय गरियो ।	४९१६७६

४४	लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार नगर सभाबाट विद्यालयमा गरीने विकास निर्माणको काममा उपभोक्ता समितिको लागत सहभागिता शुन्य देखी पाँच प्रतिशत सम्म हुने निर्णय भए अनुसार बाल माध्यमिक विद्यालयको पूर्वाधार विकास कार्यक्रमका लागी उपभोक्ता समितिको योगदान नघटाइ भुक्तानी दिएको तर कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एकपटककोलागि नियमित गर्ने निर्णय गरियो ।	५११९१
४६	लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार आवश्यकता अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग कार्यालयको तर्फबाट सहभागिता, सहकार्य र समन्वय गरी कार्यको सहजीकरण गर्ने काम सम्पर्क अधिकृतबाट भईरहेको एवं महानगर जस्तो बृहत कार्यक्षेत्र भएको संस्थाले विभिन्न कारणले कानुनी परामर्श, आवश्यक सुझाव जिल्ला ,पुनरावेदन र सर्वोच्च अदालतसम्म पुगेर लिई रहनुपर्ने र महानगर पक्ष विपक्ष रहेको मुद्दाहरुको अध्ययन पैरवी गरी रहनुपर्ने भएकोले ३ कानुनी परामर्शदाताको व्यवस्था गरी पारीश्रमिक भुक्तानी भएको तर कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एकपटककोलागि नियमित गर्ने निर्णय गरियो ।	१,८०९,३६०
५०	लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार सत्य इन्जिनियरिङ्ग कन्सलटेन्सीबाट भएको मिल्स ग्रीन पार्कको डि पि आर तयार रिपोर्ट, ए एस एण्ड एसोसियेट्स प्रा लि .बाट भएको सामुदायिक वाटर सप्लाईको डि ई आर तयार रिपोर्ट. सिस्मिक रेसिस्टेन्ट टेक्नोलोजी प्रा लि .बाट भएको टुरिजम मास्टर प्लानको रिपोर्ट. इन्भाईरोन्मेन्ट एण्ड ईन्जिनियरिङ्ग सर्भिसेसको विराटनगर स्लटर हाउसको आईई निर्माणको रिपोर्ट र साइन्टेक नेपाल प्रा लि .ले बनाएको सहकारी स्फटवेयर प्राप्त भई त्यसलाई स्वीकार गरी जिन्सी दाखिला समेत भएको तर कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एकपटककोलागि नियमित गर्ने निर्णय गरियो ।	२०३४८०८
५३	कर्मचारी व्यवस्थापन (सेवा शर्त सम्बन्धी) ऐन, २०७५ दफा ६४ (३) मा महानगरमा कार्यरत अस्थायी तथा करार कर्मचारीको मासिक तलवबाट आधारभुत तलवमानको १० प्रतिशत वरावरको रकम मासिक कट्टी गरी सोहि वरावरको रकम कार्यालयको तर्फ बाट थप गरी सञ्चयकोषमा जम्मा गरिने व्यवस्था गरेको आधारमा यो वर्ष पालिकाले अस्थायी र करार तर्फ का ८४ जना कर्मचारीको लागि सञ्चयकोष बापत १० प्रतिशत बापत रु. २५३१८६८/-थप खर्च गरेको रकम संघीय र प्रदेश कानून विपरित स्थानिय ऐन निर्माण गरी कानूनमा व्यवस्था नभएको सेवा सुविधा प्रदान गरी खर्च गरेको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस	

	अनुसार महानगरपालिकाले बिराटनगर महानगरपालिका कर्मचारी व्यवस्थापन (सेवा शर्त) सम्बन्धि ऐन, २०७५ को दफा ६४ अनुसार अस्थाई तथा करार तर्फका ८४ जना कर्मचारिको लागि रु २५३१८६८/- खर्च लेखेको रकम कानून सम्मत भएको र हाल कोशी प्रदेशसभाबाट २०८०।०९।२२ मा जारी भएको स्थानिय सरकारी सेवा (गठन सञ्चालन) ऐन, २०८० को दफा १५४ मा यो ऐन प्रारम्भ हुनुभन्दा पहिले प्रचलित कानून वा स्थानिय तहले कानून निर्माण गरी गरेका काम तथा स्थानिय सेवा (गठन सञ्चालन) अध्यादेश, २०८० बमोजिम भए गरेका कामकारवाही यसै ऐन बमोजिम भएगरिएको मानिनेछ भनि बचाउ समेत गरेको र कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एकपटककोलागि नियमित गर्ने निर्णय गरियो ।	२,५३१,८६८
५६	महानगरपालिकाले कार्यालय अन्तर्गत कार्यरत रहेका करार तर्फका २५७ जना कर्मचारी सँग करार सम्झौतामा उल्लेख गरी महंगी भत्ता वापत यस वर्ष रु ६१६८०००/- खर्च गरेकोले महानगरलाई थप व्ययभार पर्न गएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार कार्यालयमा स्थाई कर्चारीहरुको पदपुर्ति हुन नसकिरहेको अवस्थामा कार्यालयको काम स्थाई कर्मचारीले जिम्मा लिए सरह जिम्मेवारी लिई कार्य गर्न प्रोत्साहन होस भनि स्थाई कर्मचारीले पाउने महंगी सुविधा समेत पाउने गरी सम्झौता गरी भुक्तानी गरेको र कर्मचारीले सोही अनुसार काम समेत गरेको र कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एकपटककोलागि नियमित गर्ने निर्णय गरियो ।	६,१६८,०००
६२	लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार अभिभावक, विद्यार्थी एवं स्थानिय स्तरबाट माग भए अनुसार र गुणस्तरीय अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्न आवश्यक भएको र उक्त कक्षामा विद्यार्थीको उल्लेखनिय संख्यामा भर्ना भइ पठनपाठन समेत सुचारु रहेकोले उक्त कार्यलाई प्रोत्साहन गर्दै र खर्च अनुसारको देखिनेगरी उपलब्धि समेत प्राप्त भएको र कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एकपटककोलागि नियमित गर्ने निर्णय गरियो ।	११२३४८८५
६७	आवश्यकजनशक्ति भर्ना गर्ने पदपूर्ति समितिको बैठकमा अधिकृत छैटौं केवल पोखरेललाई पाँच बैठकको भत्ता भुक्तानी भएकोमा कुनै पनि बैठकको माइन्युटमा दस्तखत गरेको नदेखिएकोले बैठकमा अनुपस्थित कर्मचारीलाई भुक्तानी गरेको रकम कर कट्टी बाहेको रु ४२५०।०० असुल गरी राजश्व दाखिला गर्नु पर्ने भनि औल्याएको बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार आवश्यक जनशक्ति भर्ना गर्ने पदपूर्ति समितिको बैठकमा अधिकृत छैटौं केवल पोखरेल समेत उपस्थित रही पाँचै बैठकमा माइन्युट लेखन देखी सम्पुर्ण कार्य गरेको र बैठकमा उपस्थित भएको प्रमाण समेत पेश भएको र कुनै	४,२५०

	सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एकपटककोलागि नियमित गर्ने निर्णय गरियो ।	
७०	लेखा समितिबाट मिति २०८१ ।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८।७९ को क्रियाकलाप नम्बर २ ३ प्रति .१३ .७ . विद्यालयलाई विद्यार्थी लागतका आधारमा शिक्षण सिकाइ सामाग्री एवंम् कक्षा ८ को परीक्षा व्यवस्थापन अनुदान दिने व्यवस्था भए अनुसार महानगर अन्तर्गत सञ्चालित विभिन्न धार्मिक विद्यालयहरुलाई समेत अन्य विद्यालय सरह क्रियाकलाप अन्तर्गतको अनुदान रकम निकासी भएको र कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एकपटककोलागि नियमित गर्ने निर्णय गरियो ।	३०६५३५
७४	लेखा समितिबाट मिति २०८१ ।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार महानगर अन्तर्गत हुने सबै प्रकारको शिपमुलक तालिम सहभागिलाइ व्यवसायिक बनाउने लजिस्टिक सामाग्री सहयोग, software मा आधारित कार्यक्रम नतिजामुखि हुनेगरी तालिम संचालन गर्न अन्य संघसंस्थाबाट/ सिपमुलक तालिमकोलागि आर्थीक प्रस्ताव माग गरिदा तालिमको प्रशिक्षक, सयोजक, प्रतिवेदक वापतको पारिश्रमिक उक्त संस्थाहरुबाट प्रस्ताव भए अनुसार स्विकृत भई भुक्तानी भएको र कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एकपटककोलागि नियमित गर्ने निर्णय गरियो ।	४०६९४५
७८	लेखा समितिबाट मिति २०८१ ।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार महानगरपालिकाबाट आय ठेक्काको सूचना र सम्झौतामा मुल्य अभिवृद्धी कर र आयकर को बारेमा स्पस्ट उल्लेख हुन छुट भएको कारण निज ठेकेदारहरुले मू अ कर दाखिला गर्न अशमर्थता व्यक्त गरेकोले अशुल गर्न नसक्ने भएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो रु	१२२९७४८
८६	कृष्ण प्रसाद फाउण्डेशनको भवन निर्माणको स्वीकृत डिजाइन बमोजिमको एकमुष्ट लागत अनुमान, सोको लागत साझेदारी तथा खरिद विधिको यकिन नगरी टुक्रा टुक्रा लागत अनुमान तयार गरेको तथा सोही बमोजिम सम्झौता गरी भुक्तानी दिएको नियमसम्मत नदेखिएको भनि औल्याएको बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१ ।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार उक्त भवन निर्माणको लागि एकमुष्ट वजेट विनियोजन तथा निकासी नहुने कारण निकासी भएको रकम एक करोड भन्दा कम भएकोले त्यसैलाई सो वर्षको लागत अनुमान मानी सम्बन्धित उपभोक्ता समितिबाट काम गराएको र कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एकपटककोलागि नियमित गर्ने निर्णय गरियो ।	७,२१५,०३३

९०	लेखा समितिबाट मिति २०८१ ।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार महानगरले यस वर्ष प्लम ड्रेन कार्य गर्न उपभोक्ता समिति मार्फत संचालन गराई लागत अनुमान बनाउँदा फर्माको कार्यको दर विश्लेषण गर्दा अन्य स्थानकोलागि रु ८७०।७८ का दरले भएपनि वडा नं १९ कार्यालय क्षेत्रमा प्लम ड्रेन कार्य गर्ने स्थान हिलाम्मे तथा दलदल जस्तो र काम गर्न असजिलो भएकोले विशेष सालको काठको फर्मा प्रयोग गर्न रु . ११८९।७८ का दरले समावेश गरी लागत अनुमानको स्वीकृती भएको तथा उपभोक्ता समितिसँग सम्झौता भई कार्य गराएको र कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एकपटककोलागि नियमित गर्ने निर्णय गरियो ।	१११९०८
९२	लेखा समितिबाट मिति २०८१ ।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार नेपाल पत्रकार महासंघबाट ल्यापटप, प्रिन्टर , प्रोजेक्टर आफ्नो जिन्सी खातामा दाखिला गरेको प्रमाण पेश भएको र कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	४९४९४०
९३	लेखा समितिबाट मिति २०८१ ।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार उक्त ईको फाउण्टेन निर्माण कार्यमा विभिन्न श्रमिकहरू काम गरि ज्याला नपाएको उजुरी न्यायिक समितिमा पर्न गएको र न्यायिक समितिले श्रमिकहरूले आफ्नो श्रमबापतको रकम पाउने नै हुँदा ईको फाउण्टेन पार्कको बक्यौता रकम प्राविधिक मूल्याङ्कन गरी अन्तिम बिलको भुक्तानीको लागि आएपछि मोरङ व्यापार संघले प्राप्त गर्ने रकम मध्ये श्रमिकहरूले पाउने रकम रु १०३३६९०।रोक्का राख्नु भनि मिति २०७७।३।३१ मा निर्णय भएकोले रोक्का राखिएकोमा पछि श्रमिकहरूले आफुहरूको रोजी रोटीको सवाल भएको भनि माग गरेको कारण सोही निर्णयलाई आधारमानी कानुनी सल्लाहकारको राय अनुसार मोरङ व्यापार संघलाई दिन बाँकी रकम मध्येबाट कट्टाहुने गरी दैनिक ज्यालादारी गरीखाने श्रमिकहरूलाई मानवियताको नाताले श्रमिकहरूलाई भुक्तानी गरेको र हाल उक्त निर्माण कार्यको अन्तिम विवरण समेत प्राप्त भएकोले उक्त बिल भुक्तानी गर्दा नियमानुसार कट्टा गर्नुपर्ने र उक्त लेवरलाई भुक्तानी भएको रकम समेत कट्टा गरी मात्र भुक्तानी गरीने प्रतिबद्धता गर्दै उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो रु	१०३३६९०
९८	लेखा समितिबाट मिति २०८१ ।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार कार्यालयले रानीको स्वागत द्वार निर्माण कार्य, वडा नं ४।५. जामुनमार्ग र वडा नं २ गेरुमार्ग को निर्माण कार्यस्थलमा भएको विद्युतको पोल सार्ने कार्यकोलागि नेपाल विद्युत प्राधिकरण	

	विराटनगरको धरौटी खातामा देहाय अनुसार रकम जम्मा गरेकोमा हाल पोल सार्ने कार्यको कार्य सम्पन्न पेश गरेको र कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	२६२२८२०
१००	लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार जेठ र असार महिनामा कामको चाप अत्यधिक परेको कारण वडा कार्यालयको प्रयोजनकोलागि पदाधिकारीले बुझी लिएको मोटर साईकल कार्यालयको अन्य काममा प्रयोग भएको कारण वडा अध्यक्षहरुले योजना निरीक्षण लगायतका काममा उक्त दुई महिनाहरुमा यातायात सुविधा लिएको र कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	१६३८००
१०२	लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार विभिन्न स्थान र वडामा बेला बेलामा भएका विभिन्न तालिमहरुको विभिन्न पदाधिकारीहरुले अनुगमन गर्दा भत्ता लिएको र हाल उल्लेखित पदाधिकारी कार्यरत समेत नरहेकोले एकपटककोलागि उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो रु	२६१५०
१०३	लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययितासम्बन्धी निर्देशिका शसोधनसहित २०७५ को ३(घ) बमोजिम एक दिनमा जतिसुकै बैठक बसेको भएतापनि एक व्यक्तिले एक दिनमा बिहान र बेलुका गरी अधिकतम २ वटा सम्म मात्र बैठक भत्ता लिन सकिने व्यवस्था छ । त्यसै सधिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाण्डौको करार सेवामा कार्यरत कर्मचारीहरुको कार्यसम्पादन स्तर मुल्याङ्कन सम्बन्धी मापदण्ड २०७८ को ११ अनुसार कार्यालय प्रमुख, सुपरीवेक्षक र पुनरावलोकनकर्ता गरी ३ सदस्यिय अथवा पुनरावलोकनकर्ता र कार्यालय प्रमुख एउटै व्यक्ति भएमा २ सदस्यिय समिति हुने व्यवस्था छ । कार्यालयमा निम्नानुसारका कर्मचारीहरुले एकै दिनमा २ वटा भन्दा बढि बैठक र का.स.मु.समिति बाहेकका व्यक्ति बैठक भत्ता वापतको भत्ता भुक्तानि लिएकोले सम्बन्धितबाट असुल गर्नुपर्ने भनि कायम बेरुजु सम्बन्धमा नेपालको संविधान बमोजिम नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ । तीनै तहका सरकारले आवश्यकता बमोजिम आफ्नो अधिकारक्षेत्रभित्रका विषयमा कानून बनाउन सक्ने प्रावधान छ । सङ्घीय र प्रदेश सरकारले जारी गरेको ऐन बाहेकका नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड लगायतलाई स्थानीय तहले अक्षरशः परिपालन गर्नु अनिवार्य रहदैन । स्थानीय तहले आवश्यकता अनुसार नियमावली/निर्देशिका/कार्यविधि/मापदण्ड बनाई लागु गर्नसक्ने कानूनी प्रावधान रहेको छ । उल्लिखित सार्वजनिक खर्चको मापदण्ड २०७५, कार्यविधि र मितव्ययितासम्बन्धी निर्देशिका, सम्बन्धित सरकार र मातहतका निकायहरुको आर्थिक प्रशासनलाई सुव्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले निर्माण भएको हो । उक्त निर्देशिकाले स्थानीय तहलाई सम्बोधन नगरेको साथै सो निर्देशिका परिपालन गर्ने भनी महानगरपालिकाले निर्णय समेत नगरेको हुनाले महानगरपालिकाको हकमा उक्त निर्देशिका आकर्षित नहुने देखिन्छ ।	

	महानगरपालिकामा उल्लिखित प्रकारको सार्वजनिक खर्च सम्बन्धी मापदण्ड कार्यविधि/निर्देशिका/ ,२०७४ ले निर्दिष्ट गरेको काम ,हाल नभएको अवस्थामा संविधान र स्थानीय सरकार सञ्चालन ऐन कर्तव्य र अधिकारक्षेत्रभित्र रही प्रमुख प्रशासकीय अधिकृतले कार्य गर्नुपर्ने र कार्यसम्पादनको बखत आवश्यकता बमोजिम विभिन्न कानूनसम्मत समितिहरूमा रही बैठकमा भाग लिनुपर्ने भएको एवम् कार्यबोझ अन्य पदाधिकारीको समय मिलान ,नियमित सेवा प्रवाह ,परिस्थिति ,कार्य प्रकृति र प्रक्रिया , लगायतका विविध कारणले एकै दिनमा दुई वा दुईभन्दा बढी बैठक बस्नुपर्ने व्यवहारिक अवस्था सिर्जना हुन जान्छ। अन्य कर्मचारी तथा पदाधिकारीको हकमा पनि सोही बमोजिम हुने हुन्छ। उल्लिखित बेरुजु विवरणमा विभिन्न कानूनसम्मत पदपूर्ति समितिको बैठकको भत्ता समेत रहेको र पदपूर्तिको कार्यप्रक्रिया अनुसार जतिसक्दो चाँडो कार्यसम्पन्न गरिसक्नुपर्ने विभिन्न निर्णयहरूको लागि , एकै दिनमा धेरै बैठक बस्नुपर्ने आवश्यकता पर्ने कारण एकै दिनमा ,अलग बैठक बस्नुपर्ने-अलग बढी बैठक बस्नुपरेको हो। साथै करार सेवामा कार्यरत कर्मचारीहरूको कार्य सम्पादन स्तर मुल्यांकन तथा नयाँ अवधीको लागि करार सम्झौता सम्बन्धी मापदण्ड २०७८ बमोजिम करार सेवामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको का स मु मुल्यांकन समिति अन्तर्गत रही का स मु सम्बन्धी फाराम वितरण, संकलन, दर्ता अभिलेखीकरण, बैठक व्यवस्थापन, सहजिकरण लगायत का स मु सम्बन्धी सम्पूर्ण प्रशासनिक तथा व्यवस्थापकिय कार्य गर्न अधिकृत स्तर छैठौं द्वय केवल पोखरेल र शोमा के सि निरौला एवं खाद्य प्राविधिक सहायक स्तर पाँचौँलाई सहयोगी कर्मचारीभई कार्य गर्न २०७८।९।७ मा खटाएकोले पदाधिकारी तथा कर्मचारीले बैठकमा सहभागि भए वापत पाएको बैठक भत्ता सरकारी हानी नोक्सानी नभई नियमानुसार भएको देखिएकोले उल्लिखित बेरुजु नियमित गर्ने निर्णय गरीयो।	१२०७००
१०४	लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार पालिकामा कार्यरत सम्पूर्ण कर्मचारीलाई नियमित रुपमा वर्षमा एक पटक रु ५००० भत्ता भुक्तानी गर्ने निर्णय भए वमोजिम पालिकामा कार्यरत एक रुपता कायम होस भनि सबै लाई निर्णय अनुसारको खाजा र वार्षिक भत्ता पालिकाको आफ्नै श्रोतबाट बेहोर्नेगरी दिएको र कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	३१५०००
१०८	लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार पालिकामा कार्यरत सम्पूर्ण कर्मचारीलाई नियमित रुपमा रु ७५० खाजा भत्ता भुक्तानी गर्ने निर्णय वमोजिम पालिकामा कार्यरत एक रुपता कायम होस भनि सबै लाई निर्णय अनुसारको खाजा र वार्षिक भत्ता दिएको र कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	१८९००००
११२	ठेक्का नं बि एम सि/एन सि बि-०४-०७८/७९ मा क्वारी साईड गल्लीया नराखेर चिसाङ्ग राखेकोले ट्रान्सपोर्टेशन कस्ट बढेकोले सवबेश र बेश को काममा बढी भुक्तानी भएकोले असुल हुनुपर्ने भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार पालिकाले सवबेश र बेशको लागि आवश्यक हुने मेटेरियलको क्वारी साईड गल्लीया खोलाको साथै चिसाङ्ग खोला पनि भएकोले चिसाङ्ग खोलालाई सम्भावित मानी दर विश्लेषण गरेको र हाल उक्त कार्य सम्पन्न समेत भईसकेको अव आईन्दा क्वारी साईड सकेसम्म	११२०९५

	नजिकको साईडला लिईने प्रतिवद्धता गर्दै उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	
११६	लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार स्थानिय विशेष परिस्थितिले जामुनेश्वर मार्गमा नाला निर्माण योजना वडा नं ४ र ५ का लागि २ ९५ इन्चको.Substructure PCC base को लागि Struts ballies and Props सहितको फर्माको प्रयोग गर्नु परेको र भुक्तानी दिएको देखिएको र कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	२३९१५२
११८	उक्त बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार RUDP तर्फको परियोजनाको कार्य गर्ने परामर्शदाता BDA BN JV लाई सम्झौताको Appendix D अन्तरगत रहेको Out-of Pocket-Expenses Local Currency Component तर्फ वाट Office Operation(Fixed rate) अन्तरगत Office Rent & Maintenance, Office Supplies,Vehicle Operation with Fuel र Provisional Sum (Reimbursable at actual Cost) अन्तरगत Equipment(Computers/Printers/Photocopier), Motorbikes, Vehicle Purchase(1*SUV) वाट सम्झौता बमोजिम कम्प्युटर, प्रिन्टर तथा सवारी साधन आदि खरिद कार्यको भुक्तानी गरिएको हो र निर्माण कार्यको ठे.बिल Bill of Quantity Item No. A. Provisional Sum को 1.1 Assistance of Engineer for their Facilities as per clause 1.2.1 of General Technical Specification अनुसार सुपरभिजन कन्सल्टेन्टलाई office Space for engineer with Office Room, Laptop, Printer, Double Cabed 4WD Pickup Vehicle(गाडि खरिद नभएसम्म गाडि भाडा) र Motorcycles को भुक्तानी निज कन्सल्टेन्ट वाट STIUEIP Project समेतको अतिरिक्त कार्य गर्नु पर्ने भएकोले Contract Price मा समाबेस गरि स्पेसिफिकेसनमा उल्लेख भएअनुसार सम्झौता अनुसार भुक्तानी भएको र कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	१३९८९९३४।८९
थप बेरुजु	उक्त बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१ ।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार कन्ट्राक्टरले अत्यधिक वर्षा, बन्द हडताल, राष्ट्रिय निर्वाचन, टेलिफोन तथा विजुलीका पोलहरु समयमा नसारेको लगायतका कारणले सम्झौताको Clause 14.8(Delayed Payment) लगायतका Financial Charges समेत Clause 20.1(GCC-Claim, Disputes and Arbitration) अनुसार जम्मा रु ८३९६४८२३।—(vat बाहेक) दावीको रकम माग गरेकोमा परीयोजनाको अधिकार प्राप्त इन्जिनियरबाट रु ५४०८२२१।३५ (vat बाहेक) मात्र मुल्यांकन गरी पेश भएकोमा Deputy Project Manager प्रकाश नारायण चौधरी समेतको Review/Verification कमिटी समेतले उक्त इन्जिनियरबाट मुल्यांकन भएको दावी रकमलाई उपयुक्त रहेको भनि एकिन गरि सिफारिस साथ Amicable Settlement (GCC clause20.5)को लागि पेश गरी Assessed Cost Claim रु ५४०८२२१।३५ र सो को VAT रकम रु ७०३०६८।७७ समेत जम्मा	

६१११२९०।१२(vat समेत) अक्षरेपी एकसाठी लाख एघार हजार दुई शय नब्बे र पैसा बाह मात्र PCO/ADB समेतको स्विकृती एवं सहमतीमा Contractor लाई क्लेम रकम नियमानुसार भुक्तानी भएको हो । अतः Claim on Site Possession, Claim on relocation of Electric pole र Right of Way को रु ५१९६७४०।- (vat समेत) को दावी भुक्तानी परीयोजनाको कार्य गर्ने परामर्शदाताको Assessment तथा समितिको सिफारिस अनुसार भुक्तानी भएको र कुनै सरकारी हानीनोक्सानी भएको नदेखिएकोले उक्त बेरजु नियमित गर्ने निर्णय गरियो ।

५१९६७४०

आ व २०७९।८०

क्रम	बिषय	बेरजु रकम
३९	लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार बस विसौनी तथा आइल्याण्ड निर्माण सम्झौता अनुसार रु.८२२५०००।- दाखिला हुनुपर्नेमा हालसम्म रु.१४७२२५०।- दाखिला भएको, अध्ययन समिति र कार्यपालिकाको निर्णयमा कायदिश दिएको मिति एकिन नगरेको तथा कोरोनाका कारण २०७४ को निर्माण कार्यलाई असर गरेको भन्ने कारण स्वभाविक नदेखिएको, वास्तविक व्यहोरा तथा हिसाव यकिन गरि असुल नगरेको तथा सभाको निर्णय हालसम्म कार्यान्वयन समेत नभएको कारण उक्त संरचना व्यवसायीले नै सञ्चालन गरिरहेको र परियोजना हस्तान्तरण नभएको अवस्था देखिएकोले पालिकाले यस सम्बन्धि वास्तविकता छानविन गरी प्राप्त हुनु पर्ने सम्पूर्ण राजश्व दाखिला गराई उक्त कारोबार फर्स्टीको प्रमाण पेश हुनु पर्ने भनि कायम बेरजु सम्बन्धमा आकृति एडभरटाईजिडसँग २०७४/०३/२५ मा भएको सम्झौतामा ४७ स्थानमा बस विसौनी र १० स्थानमा ट्राफिक आइल्याण्ड निर्माणगरी ४७ स्थानको बस विसौनी संचालन गरी प्रति बस विसौनी रु ३५०००।-को दरले ५ वर्षमा रु ८२२५०००।- रोयल्टी बुझाउनुपर्ने उल्लेख भएकोमा आकृति एडभरटाईजिडले ७ बस विसौनी र २ ट्राफिक आइल्याण्ड निर्माणगरी अन्य निर्माण गर्न नसकेको सम्बन्धमा कार्यपालिकाको मिति २०७९/०९/२६ को निर्णय नम्बर २ (ग) मा अध्ययन गर्न गठित समितिको प्रतिवेदन अनुसार हालसम्म ७ थान बस विसौनी र २ थान आइल्याण्ड मात्र निर्माण भएको, उपर्युक्त स्थानको समयमै उपलब्धता र कोरोनाका कारण भएको लकडाउनले सम्झौता बमोजिम निर्माण कार्य हुन नसकेको हुँदा निर्माण सम्पन्न भएका बस विसौनी तथा आइल्याण्डहरूको निर्माण सम्पन्न भएकै मितिबाट लागू हुने गरी वार्षिक १०% थप सहित रोयल्टी असुल गर्ने र सम्झौता रद्द गर्ने निर्णय भएको एवं उक्त निर्णयलाई नगर सभाको ११औं अधिवेशनबाट अनुमोदन भएको छ । हाल कार्यालयबाट पुनःअध्ययन गर्दा सम्झौता भएको ३ महिना भित्र निर्माण कार्य सम्पन्न गर्न भनिएतापनि कार्यालयले समयमै उपर्युक्त निर्माण स्थल उपलब्ध गराउन नसकेको कारण निर्माणको काम ढीला भई ७ थान बस विसौनी र २ थान आइल्याण्ड मात्र निर्माण भएको र नगर सभाको ११औं सभाबाट उक्त सम्झौता रद्द समेत गरि सकेको कारणबाट पुनः नगर कार्यपालिकाको २०८०।०९।२५ मा बसेको बैठकबाट निर्माण सम्पन्न भएको ७ थान बस विसौनी र २ थान आइल्याण्ड लाई नै निर्माण सम्पन्न मानी आर्थिक वर्ष २०७५।७६ देखि २०७९।८० सम्मकोलागि सम्झौता अनुसारको निर्माण सम्पन्न भएको नौ वटा संरचनाको प्रति संरचना रु ३५०००।- का दरले रोयल्टी असुल गर्ने र आगामी वर्ष २०८०।८१ का लागि समेत सोही दरमा रोयल्टी असुल गरीने भनि निर्णय भएकोले आर्थिक वर्ष २०७५।७६ देखि २०७९।८० सम्मकोलागि	

क्रम	विषय	बेरुजु रकम
	पहिले जम्मा भएको रु १४७२२५०।— र थप रु २६०२५०।— समेत कुल रु १७३२५००।-असुल भईसकेकोले उक्त बेरुजुमा उल्लेख भएको रकम असुल गर्नु पर्ने भनिएको रकम सम्पूर्ण असुल गर्नुपर्ने नभई असुल भएको रु १७३२५००।- रकम मनासिव भएकोले एक पटककोलागि नगर कार्यपालिकाको २०८०।०९।२५ मा बसेको बैठकबाट भएको निर्णयलाई अनुमोदन गर्ने र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	८२,२५,०००
४६	विभिन्न वडामा दरबन्दी भन्दा बढी २३ जनालाई ज्यालादारीमा काम लगाई डोर हाजिरी पेश भएको आधारमा निजहरुको तलब भत्तामा वार्षिक रु.६९२९५४४/- खर्च गरेको नियमसम्मत नदेखिएको भनि बेरुजु कायम भएको सन्दर्भमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार उल्लेखित कर्मचारी कार्यरत वडाहरुमा कामको चाप अत्यधिक रहेकोहुँदा दरबन्दीमा रहेका कर्मचारीबाटमात्र कार्य सम्पन्न गर्न नसक्ने/नभ्याउने भएकोले उल्लेखित संख्यामा ज्यालादारीमा राखी काम लगाएको देखिएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	६९,२९,५४४
४७	महानगरले १ जना प्रेस संयोजक, २ जना कानूनी सल्लाहकार र सम्पर्क अधिकृत १ नियुक्त गरी तलब भत्ता लगायतका सुविधा बापत रु. २४९१३१०/- भुक्तानी गरेको पाइयो । आवश्यक दरबन्दि संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट कायम गरेरमात्र कर्मचारी भर्ना र नियुक्त हुनु पर्नेमा कार्यपालिकाको निर्णय अनुसार उपरोक्त पदहरु श्रृजना गरी महानगरको लागि अति आवश्यक भएकोले आन्तरिक श्रोतबाट पारिश्रमिक व्यहोर्ने गरी राखेको भनाई रहेतापनि उक्त खर्च नियमसंगत नदेखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार विभिन्न कारणले महानगरले कानूनी परामर्श, जिल्ला, पुनरावेदन एवं सर्वोच्च अदालत सम्म पुगेर आवश्यक सुझाव लिइरहनुपर्ने र महानगर पक्ष/विपक्ष रहेको मुद्दाहरुको अध्ययन, बहस, पैरवी गरी रहनु पर्ने भएकोले २ कानूनी व्यवसायीलाई राखेको, संचार सूचना र प्रेश संग सम्बन्धित कार्य सहजीकरणगर्न १ जना प्रेस संयोजक राखेको एवं आवश्यकता अनुसार राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्था संग कार्यालयको तर्फबाट सहभागिता,सहकार्य र समन्वयकारी भुमिका निर्वाह गरी सहजीकरण गर्न १जना सम्पर्क अधिकारी आन्तरिक श्रोतबाट पारीश्रमिक दिनेगरी परामर्श दाताकोरूपमा राखि खर्च लेखेको देखिएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	२४,९१,३१०
४९	महानगरले आफु मातहत करारमा कार्यरत विभिन्न २४९ जना कर्मचारीहरुलाई वर्षभरी नै महंगी भत्ता बापत रु ५९७६०००।०० उपलब्ध गराएको तर कानून अनुसार उपलब्ध गराउन नमिल्ने देखिएकोले उक्त भुक्तानी नियम संगत नदेखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार कर्मचारीहरुको मनोवल उच्च राखि काम गराउन अन्य स्थायी कर्मचारी सरह निजहरुलाई	५९,७६,०००

क्रम	बिषय	बेरुजु रकम
	आन्तरिक श्रोतबाट व्यहोर्नेगरि महंगी भत्ता भुक्तानी गर्ने निर्णय भए अनुसार भुक्तानी भएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	
५२	कर्मचारी प्रोत्साहन सम्बन्धी कार्यविधि तयार नगरी यस वर्ष ५३३ जना कर्मचारीहरूलाई प्रोत्साहन भत्ता वापत रु. २६६५०००/- र केहि महाशाखा तथा शाखाहरूमा अतिरिक्त समय काम गरेको डिजिटल हाजिरी समावेश गरी २५ देखि ५० प्रतिशतसम्म अतिरिक्त भत्ता भुक्तानी गरेको पाइयो । अतिरिक्त समय कार्य गरेको कामको विवरण संलग्न नभएको तथा प्रशासन महाशाखाबाट अतिरिक्त समय काम गर्नुपर्ने कर्मचारीहरूको विवरण स्विकृत गर्नुपर्ने लगायतका न्युनतम मापदण्ड तथा कार्यविधि समेत नबनाई प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता समेत रु ५०८३०४२।२३ भुक्तानी गरेको नियम संगत नदेखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार महानगरको आठौँ नगरसभाको ऐजेन्डा नम्बर ७ मा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई वार्षिक रु. ५०००/- का दरले प्रोत्साहन भत्ता दिन सक्ने निर्णयलाई आधारमानी प्रोत्साहन भत्ता दिईएको र अतिरिक्त समय कार्य गरेको कामको विवरण प्रशासन महाशाखाबाट प्रमाणित गरेको विवरणको आधारमा मात्र भुक्तानी भएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	५०,८३,०४२
५६	पालिकाले बिद्युत महशुल भुक्तानी गर्दा थप हर्जना रु २८४२६।५२ भुक्तानी गरेको अनियमित देखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार बिद्युत प्राधिकरणबाट मिटर रिडिङ गरेपछी दिने विल कहिले काही सम्बन्धित व्यक्तीलाई नदिने, तोकिएको स्थानभन्दा फरक स्थानमा विल राखिदिनाले समयमा विल भुक्तान हुन नसक्ने र महानगरपालिकाको कोषमा समय समयमा रकम अभाव हुने जस्ता कारणबाट समयमा शुल्क भुक्तान हुन नसकि ढीला भई थप दस्तुर तिर्नुपरेको एवं ढीला हुनमा कसैबाट नियतवस लापरवाही भएको नदेखिएको र अब आईन्दा समयमै महशुल तिरिने प्रतिवद्धता गर्दै एकपटककोलागि उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	१,०९,५२६
५७	वडा नं १ मा सनराइज जनरल अडर सप्लायर्सबाट भलिबल, फुटबल, टेबुल टेनिस लगायतका खेलकुद सामाग्री खरिद गरेकोमा कुन प्रयोजनका लागि खरिद गरिएको हो नखुलाएको र बितरण गरेको भरपाई समेत पेश नभएकोले अनियमित देखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार वडा नं १ मा रहेका विद्यार्थी एवं यूवाहरूले अलग अलग समुह बनाई माग गरेको र वडा स्तरिय खेलकुद विकास एवं सुदृढीकरणगर्ने प्रयोजनले उक्त भलिबल, फुटबल, टेबुल टेनिस लगायतका खेलकुद सामाग्री खरिद गरिएको र यूवाहरूले अलग अलग समुह बनाई माग गरे अनुसार बितरण गरेको प्रमाण पेश भएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो ।	२,४९,९५६

क्रम	बिषय	बेरुजु रकम																																																																												
६४	महानगरले देहायका कर्मचारीहरुले पेशकी फर्स्यौट गरेको श्रेस्ता परीक्षण गर्दा ढीलागरी नगद दाखिला गरेको रकममा बार्षिक दश प्रतिशतका दरले ब्याज समेत हिसाब गरी असुल गर्नुपर्ने भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार उल्लेखित भौचर अध्ययन गर्दा गो भौ नं २२४।०७९।६।८ बाट ८४ बर्ष माथिका जेष्ठ नागरिक सम्मानमा ४६ जनालाई जम्मा रु ३७६०००। वितरण गरेको भर्पाई रहेको र बाकी रु १६४०००। फिर्ता दाखिला भएको साथै गो भौ नं २२५।०७९।६।८ बाट ८४ बर्ष माथिका जेष्ठ नागरिक भत्तामा ४२ जनालाई जम्मा रु १६८०००। वितरण गरेको भर्पाई रहेको र बाकी रु ४८०००। फिर्ता दाखिला भएको देखिएकोले पेशिक रकम बाकी रहेको देखिदै र निज कर्मचारी गत वर्षमै अवकास भईसकेको र हाल सम्पर्कमा समेत नरहेकोले ढीला दाखिला गरेको रकमको हर्जाना अशुल गर्न नसकिने भएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले अव उप्रान्त यस्तो पेशिक फछ्यौट गर्दा विशेष ध्यान दिने प्रतिवद्धता गर्दै एक पटककोलागि उक्त बेरुजु नियमित गर्ने निर्णय गरियो । <table><tr><th colspan="4">८४ बर्ष माथिका जेष्ठ नागरिक सम्मान तर्फ</th></tr><tr><th>गो भौ नं</th><th>भर्पाई गरी रकम बुझ्नेको संख्या</th><th>रकम बुझ्नेको दर</th><th>जम्मा रकम</th></tr><tr><td rowspan="5">२२४।०७९।६।८</td><td>१</td><td>२०००</td><td>२०००</td></tr><tr><td>३</td><td>३०००</td><td>९०००</td></tr><tr><td>२</td><td>४०००</td><td>८०००</td></tr><tr><td>१</td><td>६०००</td><td>६०००</td></tr><tr><td>३९</td><td>९०००</td><td>३५१०००</td></tr><tr><td>भर्पाई गरी रकम बुझ्नेको जम्मा</td><td>४६</td><td></td><td>३७६०००</td></tr><tr><td>नगद फिर्ता गरेको रकम</td><td></td><td></td><td>१६४०००</td></tr><tr><td>भर्पाई र नगद फिर्ता जम्मा</td><td></td><td></td><td>५४००००</td></tr><tr><td>पेशिक रकम</td><td></td><td></td><td>५४००००</td></tr><tr><td>फरक</td><td></td><td></td><td>०</td></tr></table> <table><tr><th colspan="4">८४ बर्ष माथिका जेष्ठ नागरिक भत्ता तर्फ</th></tr><tr><th>गो भौ नं</th><th>भर्पाई गरी रकम बुझ्नेको संख्या</th><th>रकम बुझ्नेको दर</th><th>जम्मा रकम</th></tr><tr><td>२२५।०७९।६।८</td><td>४२</td><td>४०००</td><td>१६८०००</td></tr><tr><td>भर्पाई गरी रकम बुझ्नेको जम्मा</td><td></td><td></td><td></td></tr><tr><td>नगद फिर्ता गरेको रकम</td><td></td><td></td><td>४८०००</td></tr><tr><td>भर्पाई र नगद फिर्ता जम्मा</td><td></td><td></td><td>२१६०००</td></tr><tr><td>पेशिक रकम</td><td></td><td></td><td>२१६०००</td></tr><tr><td>फरक</td><td></td><td></td><td>०</td></tr></table>	८४ बर्ष माथिका जेष्ठ नागरिक सम्मान तर्फ				गो भौ नं	भर्पाई गरी रकम बुझ्नेको संख्या	रकम बुझ्नेको दर	जम्मा रकम	२२४।०७९।६।८	१	२०००	२०००	३	३०००	९०००	२	४०००	८०००	१	६०००	६०००	३९	९०००	३५१०००	भर्पाई गरी रकम बुझ्नेको जम्मा	४६		३७६०००	नगद फिर्ता गरेको रकम			१६४०००	भर्पाई र नगद फिर्ता जम्मा			५४००००	पेशिक रकम			५४००००	फरक			०	८४ बर्ष माथिका जेष्ठ नागरिक भत्ता तर्फ				गो भौ नं	भर्पाई गरी रकम बुझ्नेको संख्या	रकम बुझ्नेको दर	जम्मा रकम	२२५।०७९।६।८	४२	४०००	१६८०००	भर्पाई गरी रकम बुझ्नेको जम्मा				नगद फिर्ता गरेको रकम			४८०००	भर्पाई र नगद फिर्ता जम्मा			२१६०००	पेशिक रकम			२१६०००	फरक			०	१,६३,७००
८४ बर्ष माथिका जेष्ठ नागरिक सम्मान तर्फ																																																																														
गो भौ नं	भर्पाई गरी रकम बुझ्नेको संख्या	रकम बुझ्नेको दर	जम्मा रकम																																																																											
२२४।०७९।६।८	१	२०००	२०००																																																																											
	३	३०००	९०००																																																																											
	२	४०००	८०००																																																																											
	१	६०००	६०००																																																																											
	३९	९०००	३५१०००																																																																											
भर्पाई गरी रकम बुझ्नेको जम्मा	४६		३७६०००																																																																											
नगद फिर्ता गरेको रकम			१६४०००																																																																											
भर्पाई र नगद फिर्ता जम्मा			५४००००																																																																											
पेशिक रकम			५४००००																																																																											
फरक			०																																																																											
८४ बर्ष माथिका जेष्ठ नागरिक भत्ता तर्फ																																																																														
गो भौ नं	भर्पाई गरी रकम बुझ्नेको संख्या	रकम बुझ्नेको दर	जम्मा रकम																																																																											
२२५।०७९।६।८	४२	४०००	१६८०००																																																																											
भर्पाई गरी रकम बुझ्नेको जम्मा																																																																														
नगद फिर्ता गरेको रकम			४८०००																																																																											
भर्पाई र नगद फिर्ता जम्मा			२१६०००																																																																											
पेशिक रकम			२१६०००																																																																											
फरक			०																																																																											
७०	वडा नं १० का वडा सचिव मुकुन्द्रचन्द्र उपाध्याय र वडा नं १७ का वडा सचिव उमेश कुमार साहले आ व २०७६।७७ मा लिएको पेशकी रकम क्रमशः रु १०००००।०० र रु ९५०००।०० विभिन्न सामान खरिद गरेको बिल पेश गरी पेशकी फर्स्यौट गरेको देखिन्छ । यसरी नियमावलीले तोकेको भन्दा तीन वर्ष ढीलो गरी पेशकी फर्स्यौट गर्नुको मनासिब																																																																													

क्रम	बिषय	बेरुजु रकम															
	कारण उल्लेख गरिएको देखिएन साथै बिलबाट खरिद गरिएका सामानहरू कुन प्रयोजनका लागि खरिद भएका तथा बितरण गरिएको भरपाई समेत पेश नभएकोले वास्तविक रूपमा ती सामानहरू खरिद गरी लाभग्राहीलाई बुझाएको पालिकाले एकिन गरी नियमित गर्नुपर्ने भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार वडा नं १० का वडा सचिव मुकुन्दचन्द्र उपाध्यायले कोभिडमा आवश्यक हुने औषधी र अन्य समाग्री खरिद गर्न र वडा नं १७ का वडा सचिव उमेश कुमार साहले वडा कप फुटबल प्रतियोगिताको लागी आवश्यक सामानहरू खरिद गर्न लिएको उपरोक्त पेशिक रकमबाट सम्बन्धित सामाग्री खरिद गरि वितरण तथा संचालन गरेको तर कार्यालयमा पेश गर्नुपर्ने विल भर्पाई र प्रमाण कागजातहरू भुलवस हराएको कारण तत्काल पेश हुन नसकेको एवं हराएको जानकारी कार्यालयमा पनि गराएको र खोज्दै गर्दा उक्त वडाहरूको प्रसासनिक कागजात रहेको पोकामा फेला परेकोले यस वर्ष पेशिक फछ्यौटकोलागि पेश भई फछ्यौट गरेको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	१,९५,०००															
९६.१	खरिद ऐन नियमको प्रावधान विपरित लाभग्राही समुदाय सहभागीभई हेभी मेशिनहरूको प्रयोग हुने कार्य उपभोक्ता समितिबाट गराई भुक्तानी दिएको अनियमित देखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ को उपनियम ९ को प्रतिबन्धात्मक वाक्याम्स अनुसार लागत तयार गर्दाको समयमा हेभी मेशिन प्रयोग गर्नुपर्ने जटील प्रकृतीको कार्य भनि उल्लेख भएको काम रहेछ भने सम्बन्धित प्राविधिकको सिफारिसमा सार्वजनिक निकायबाट सहमतीलिई त्यस्तो मेशिन प्रयोग गर्न सकिने व्यवस्था भए अनुसार प्रकृया पुरागरी देहायका योजनाहरूको काम उपभोक्ता समिति मार्फत गराएको देखिएकोले र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो । <table border="1"> <thead> <tr> <th>योजनाको नाम</th><th>उपभोक्ता समिति</th><th>कूल खर्च</th></tr> </thead> <tbody> <tr> <td>वडा नः१ को भक्त वस्नेतको घर अगाडीको सडक पिच</td><td>कृष्ण मार्ग उपभोक्ता समिति</td><td>१००३७७३.५६</td></tr> <tr> <td>रंगशाला मार्गमा पिच निर्माण</td><td>रंगशालामार्ग निर्माण उपभोक्ता समिति</td><td>२०३९८२४.७३</td></tr> <tr> <td>भगवती मन्दिर दक्षिण दिन सहानीको घर पूर्व श्री जनता वाल आ वि हुदै वडा १४ र १८ को सिमाना सम्म सडक कालोपत्रे</td><td>नयाँ टोल कालोपत्रे सडक निर्माण उपभोक्ता समिति</td><td>२१८४६८८.२६</td></tr> <tr> <td></td><td></td><td>५२२८२८६</td></tr> </tbody> </table>	योजनाको नाम	उपभोक्ता समिति	कूल खर्च	वडा नः१ को भक्त वस्नेतको घर अगाडीको सडक पिच	कृष्ण मार्ग उपभोक्ता समिति	१००३७७३.५६	रंगशाला मार्गमा पिच निर्माण	रंगशालामार्ग निर्माण उपभोक्ता समिति	२०३९८२४.७३	भगवती मन्दिर दक्षिण दिन सहानीको घर पूर्व श्री जनता वाल आ वि हुदै वडा १४ र १८ को सिमाना सम्म सडक कालोपत्रे	नयाँ टोल कालोपत्रे सडक निर्माण उपभोक्ता समिति	२१८४६८८.२६			५२२८२८६	५२२८२८६
योजनाको नाम	उपभोक्ता समिति	कूल खर्च															
वडा नः१ को भक्त वस्नेतको घर अगाडीको सडक पिच	कृष्ण मार्ग उपभोक्ता समिति	१००३७७३.५६															
रंगशाला मार्गमा पिच निर्माण	रंगशालामार्ग निर्माण उपभोक्ता समिति	२०३९८२४.७३															
भगवती मन्दिर दक्षिण दिन सहानीको घर पूर्व श्री जनता वाल आ वि हुदै वडा १४ र १८ को सिमाना सम्म सडक कालोपत्रे	नयाँ टोल कालोपत्रे सडक निर्माण उपभोक्ता समिति	२१८४६८८.२६															
		५२२८२८६															
९६.२	विराटनगर महानगरपालिकाको शहरी पूर्वाधार निर्माण कार्यविधि एवं योजना अनुगमन तथा सुपरीवेक्षण मापदण्ड, २०७९ अनुसार रु.२० लाखभन्दा बढी लागतको योजनाहरू ठेक्का प्रकृया मार्फत गर्नुपर्ने व्यवस्था रहेको र खरिद ऐन नियमको प्रावधान विपरित हेभी मेशिनहरूको प्रयोग हुने कार्य उपभोक्ता समितिबाट गराउने गरी कानुन विपरित निर्णय गरी लाभग्राही समुदाय																

क्रम	बिषय	बेरुजु रकम															
	सहभागी भई निर्माण कार्य गर्न नसक्ने कार्यको उपभोक्ता समिति मार्फत गराई भुक्तानी दिएको अनियमित देखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार नगर कार्यपालिकाको २०८०।०२।२१ को निर्णयले नेपाल सरकार तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत महानगरपालिका क्षेत्रभित्रका सडक तथा भवन निर्माणका लागि विनियोजन भई आएको वजेटबाट ठेक्का प्रकृत्यामा जान पर्याप्त समय नभएकोले उपभोक्ता समिति मार्फत कार्यक्रम सञ्चालन गर्ने मिति २०८०।१।२५ को कार्यालयको निर्णय अनुमोदन भएको र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ को उपनियम ९ को प्रतिवन्धात्मक वाक्याम्स अनुसार लागत तयार गर्दाको समयमा हेभि मेशिन प्रयोग गर्नुपर्ने जटिल प्रकृतीको कार्य भनि उल्लेख भएको काम रहेछ भने सम्बन्धित प्राविधिकको सिफारिसमा सार्वजनिक निकायबाट सहमतीलिई त्यस्तो मेशिन प्रयोग गर्न सकिने व्यवस्था भए अनुसार देहायका योजनाको काम उपभोक्ता समिति मार्फत गरेको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो । <table border="1"> <thead> <tr> <th>योजनाको नाम</th><th>उपभोक्ता समिति</th><th>कूल खर्च</th></tr> </thead> <tbody> <tr> <td>काठेपूल पूर्वको बाटो</td><td>काठेपूल पूर्वको बाटो निर्माण उपभोक्ता समिति</td><td>२२१०७६७.३१</td></tr> <tr> <td>क्षमता मार्ग किशोर खनालको घर पूर्व पुलामीको घर सम्म र दक्षिण कुमोद अधिकारीको घर सम्म</td><td>क्षमता मार्ग निर्माण उपभोक्ता समिति</td><td>३८६४२३३.४३</td></tr> <tr> <td>नाला तथा पिच गर्ने डोमी रायको घर जाने बाटो</td><td>लक्ष्मी मार्ग निर्माण उपभोक्ता समिति</td><td>१३१७१७९.६५</td></tr> <tr> <td></td><td>जम्मा</td><td>७३९२१८०</td></tr> </tbody> </table>	योजनाको नाम	उपभोक्ता समिति	कूल खर्च	काठेपूल पूर्वको बाटो	काठेपूल पूर्वको बाटो निर्माण उपभोक्ता समिति	२२१०७६७.३१	क्षमता मार्ग किशोर खनालको घर पूर्व पुलामीको घर सम्म र दक्षिण कुमोद अधिकारीको घर सम्म	क्षमता मार्ग निर्माण उपभोक्ता समिति	३८६४२३३.४३	नाला तथा पिच गर्ने डोमी रायको घर जाने बाटो	लक्ष्मी मार्ग निर्माण उपभोक्ता समिति	१३१७१७९.६५		जम्मा	७३९२१८०	७३९२१८०
योजनाको नाम	उपभोक्ता समिति	कूल खर्च															
काठेपूल पूर्वको बाटो	काठेपूल पूर्वको बाटो निर्माण उपभोक्ता समिति	२२१०७६७.३१															
क्षमता मार्ग किशोर खनालको घर पूर्व पुलामीको घर सम्म र दक्षिण कुमोद अधिकारीको घर सम्म	क्षमता मार्ग निर्माण उपभोक्ता समिति	३८६४२३३.४३															
नाला तथा पिच गर्ने डोमी रायको घर जाने बाटो	लक्ष्मी मार्ग निर्माण उपभोक्ता समिति	१३१७१७९.६५															
	जम्मा	७३९२१८०															
१०२	व्याडमिन्टन कभर्ड हल निर्माण योजनाको काम उपभोक्ता समितिबाट गर्दा लागत अनुमान स्वीकृत गर्दा आइटम नः४ मा १५.३० घ.मि. स्टोन सोलिडको काम रहेकोमा भुक्तानी गर्दा १०६.०८ घ.मि.ग्राभेल सोलिड भएको नापी किताव र विल पेश गरी प्रति घ.मि.रु.२६४७।२४ ले रु.२८०८१९।२२ भुक्तानी भएको अनियमित देखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार स्थानिय उपभोक्ता र सरोकारवालाले १५.३० घ.मि. स्टोन सोलिडको सट्टामा १०६.०८ घ.मि.ग्राभेल सोलिड गर्नुपर्ने भनि माग गरेकोले सोही अनुसार कार्य गरी भुक्तानी भएको देखिएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	२,८०,८१९															
१०४	शिवालय मार्गमा नाला तथा पिच निर्माणका लागि एस.एस.निर्माण सेवासंग गरेको खरिद सम्झौतामा Asphalt Concreting work को काम ११५.२० घ.मि. रहेकोमा मिति २०८०।२।२५ को नगर कार्यपालिकाको निर्णयबाट भेरिएशन स्वीकृत गरी १७२.०२ घ.मि.को भुक्तानी भएकोमा रेट नेगोशिएसन नगरी थप बढ्न गएको परिमाण ५६.८२ घ.मि.को लागि शुरु सम्झौता अनुसारको दर रु.२३०००। मा मुल्य अभिवृद्धि कर समेत																

क्रम	बिषय	बेरुजु रकम
	रु.१४७६७५१। थप भुक्तानी भएको अनियमित देखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार भेरीएशन गरेको उक्त आईटमको कार्यको दर नेगोसिएसन गर्न ठेकेदार संग सम्पर्कगर्दा शुरु सम्झौतामा कबुल गरेको दरमा मात्र काम गर्न सकिने भन्ने जवाफ प्राप्त भएको र शुरु कबोलमा समेत लागत अनुमान भन्दा १८.६७ प्रतिशत घटी प्रति घ.मि. कबोल गरेकोले उक्त काम निज बाट गराउन मनासिव भएकोले काम गराएको र नियम सम्मत काम भएको देखिएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	१४,७६,७५२
१०६	काठेपुल पूर्वको बाटो कालोपत्रे कार्यको लागि उपभोक्ता समितिलाई प्राविधिक नापजाँच तथा ठेक्का विल बमोजिम रु.२२१०७६७।३१ को १ प्रतिशतले हुने मर्मत सम्भार शुल्क रु.२२१०७।६७ कट्टि गर्नु पर्नेमा रु.१०००। मात्र कट्टि गरी भुक्तानी दिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार सम्बन्धित उपभोक्ता समितिले उक्त कार्यबाट मर्मत सेवा शुल्क कट्टा हुँदा निर्माण कामकोलागि खरिद गरिएको सामानको विल भुक्तानी गर्न रकम अभाव हुने कारण देखाई अनुरोध गरेकोले निजको माग बमोजिम मर्मत सम्भार शुल्क वापत रु १०००। मात्र कट्टा गरी बाँकी रकम भुक्तानी भएको र उक्त निर्माणको मर्मत सम्भार सम्बन्धि जिम्मेवारी उपभोक्ता समितीको नै हुनेभएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	२१,१०८
१०८.३	ठेक्का नःBMC/MOR/Renovation Works- २०७७/०७८ को कार्यालय मर्मत तथा रिनोभेशनको लागि तुलसी भक्त- कला जे.भी.संग लागत अनुमान रु.२०५२७३१०।७१ भन्दा ३४.२० प्रतिशत घटी रु.१२५४३७७९।९८ मा सम्झौता गरेको देखियो । खरिद सम्झौतामा Steel Reinforcement को काम १०७९२.५५ के.जी. रहेकोमा भेरिएशन स्वीकृत गरी १९३००.४७ के.जी.को भुक्तानी दिएको देखिन्छ । तर यसरी मुख्य आइटममा २५ प्रतिशत तथा कुल ठेक्काको २ प्रतिशत भन्दा बढी भेरिएशन हुँदा सम्झौताको शर्त बमोजिम रेट नेगोसिएसन गरेको देखिएन । आइटम नः९ को Steel Reinforcement लागत अनुमान भन्दा ५.२५ प्रतिशत घटी प्रति के.जि. रु.९५। मा सम्झौता भएको र सोही आइटम भेरिएशन भएको देखिन्छ । उक्त आइटममा ७८.८३ प्रतिशत र कुल ठेक्का रकममा ७.२८ प्रतिशत बढ्न गएको देखिएकोले सम्झौताको शर्त बमोजिम रेट नेगोसिएसन गरी नयाँ दर कायम गरेर सो बमोजिम भुक्तानी दिनुपर्नेमा वि.ओ.क्यू.मा कबोल गरेको दर प्रति के.जी.रु.९५। ले नै भुक्तानी भएको छ । यसरी रेट नेगोसिएसन नगरी थप बढ्न गएको परिमाण ८५०७.९२ के.जी.को रु.९५। मा मुल्य अभिवृद्धि कर समेत रु.९१३३२५।२१ थप भुक्तानी भएको अनियमित देखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार भेरीएशन गरेको उक्त आईटमको कार्यको दर नेगोसिएसन गर्न ठेकेदार संग सम्पर्कगर्दा शुरु सम्झौतामा कबुल गरेको दरमा मात्र काम गर्न	

क्रम	बिषय	बेरुजु रकम																																						
	सकिने भन्ने जवाफ प्राप्त भएको र शुरु कबोलमा समेत लागत अनुमान भन्दा ५.२५ प्रतिशत घटी प्रति के.जि. कबोल गरेकोले उक्त काम निज वाट गराउन मनासिव भएकोले काम गराएको र नियम सम्मत काम भएको देखिएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	९,१३,३२५																																						
१११	सिंघीया खोला तटवन्धनको कार्यमा वास्तविक लागत भन्दा बढी हुने गरी लागत अनुमान स्वीकृत गराई सोही बमोजिम भुक्तानी भएको विषयमा महानगरले छानविन गरी यकिन गर्नु पर्ने र तटवन्धन गरेको क्षेत्रफल भन्दा ७५ बक्स बढी ग्याविन जालीको रु.१०४२३४२ । थप भुक्तानी भएको देखिएकोले सो वापतको रकम सम्बन्धितबाट असूल गर्नुपर्ने भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार महानगरबाट स्थलगत अध्ययन गरी वास्तविक के भएको छानविनगरी रिपोर्ट पेश गर्न २०८१।०९।३१ मा कार्यदल गठन भए अनुसार कार्दलबाट देहाय अनुसार रु २०४२९९१।३० को मात्र कार्य भएको देखिएकोले बढी भुक्तानी भएको रु ४१६९३।७० अशुल गर्नुपर्ने भनि प्रतिवेदन पेश गरेकोले पेश भएको सम्पन्न काम नियमित मानी छानविन गर्दा अशुल गर्नुपर्ने भनि उल्लेखित रकम रु ४१६९३।७० पालिकाको रसिद नं ४७९ मिति २०८१।५।१६ वाट पालिका कोषको शिर्षक नं १५१११ बेरुजुमा दाखिला भएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो । <table> <tr> <th>क्र सं</th> <th>ढुङ्गा भरेको ग्यावियन बक्सको साईज (ल*चौ*उ*तह)</th> <th>जम्मा घ. मि.</th> <th>बक्स संख्या</th> <th>प्रति बक्स दर</th> <th>रकम</th> </tr> <tr> <td>१</td> <td>११*३*१*३</td> <td>९९</td> <td>४९.५</td> <td rowspan="6"></td> <td rowspan="6"></td> </tr> <tr> <td>२</td> <td>१३*३*१*३</td> <td>११७</td> <td>५८.५</td> </tr> <tr> <td>३</td> <td>१४*२*१*१</td> <td>२८</td> <td>१४</td> </tr> <tr> <td>४</td> <td>२*२*१*२</td> <td>८</td> <td>४</td> </tr> <tr> <td>५</td> <td>३*२*१*२</td> <td>१२</td> <td>६</td> </tr> <tr> <td>६</td> <td>१५*२*१*१</td> <td>३०</td> <td>१५</td> </tr> <tr> <td></td> <td>जम्मा</td> <td>२९४</td> <td>१४७</td> <td>१३८९७।९०</td> <td>२०४२९९१।३०</td> </tr> </table> ढुंगा भरेको ग्यावियन बक्सको साईज ल*चौ*उ* क्रमशः २*१*१= २ घ.मि. हुने जसको आयतन २ घ.मि. हुने ।	क्र सं	ढुङ्गा भरेको ग्यावियन बक्सको साईज (ल*चौ*उ*तह)	जम्मा घ. मि.	बक्स संख्या	प्रति बक्स दर	रकम	१	११*३*१*३	९९	४९.५			२	१३*३*१*३	११७	५८.५	३	१४*२*१*१	२८	१४	४	२*२*१*२	८	४	५	३*२*१*२	१२	६	६	१५*२*१*१	३०	१५		जम्मा	२९४	१४७	१३८९७।९०	२०४२९९१।३०	१०,४२,३४२
क्र सं	ढुङ्गा भरेको ग्यावियन बक्सको साईज (ल*चौ*उ*तह)	जम्मा घ. मि.	बक्स संख्या	प्रति बक्स दर	रकम																																			
१	११*३*१*३	९९	४९.५																																					
२	१३*३*१*३	११७	५८.५																																					
३	१४*२*१*१	२८	१४																																					
४	२*२*१*२	८	४																																					
५	३*२*१*२	१२	६																																					
६	१५*२*१*१	३०	१५																																					
	जम्मा	२९४	१४७	१३८९७।९०	२०४२९९१।३०																																			

क्रम	बिषय	बेरुजु रकम
११४.१.१८	नाला र वाटो निर्माण गरे वापत यादव मार्ग निर्माण उपभोक्ता समिति विराटनगर १० लाई अन्तिम किस्ताको रकम भुक्तानी दिदा मर्मत संभार कोष वापत ७५६८.०० कट्टा गर्नु पर्नेमा रु ९३९.०० मात्र कट्टी भएको देखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार सम्बन्धित उपभोक्ता समितिले उक्त कार्यवाट मर्मत संभार कोष कट्टा हुँदा निर्माण कामकोलागि खरिद गरिएको सामानको विल भुक्तानी गर्न रकम अभाव हुने कारण देखाई अनुरोध गरेकोले निजको माग बमोजिम मर्मत संभार कोष वापत रु ९३९। मात्र कट्टा गरी बाँकी रकम भुक्तानी भएको र उक्त निर्माणको मर्मत सम्भार सम्बन्धि जिम्मेवारी उपभोक्ता समितीको नै हुनेभएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	६६२९
११४.१.२८	नाला निर्माण गरे वापत पञ्चकन्या मार्ग नाला निर्माण उपभोक्ता समिति विराटनगर ३ लाई अन्तिम किस्ताको रकम भुक्तानी दिदा मर्मत संभार कोष वापत रु १२३९१.०० कट्टी गर्नुपर्नेमा सो कट्टी भएको नदेखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार सम्बन्धित उपभोक्ता समितिले उक्त कार्यवाट मर्मत संभार कोष कट्टा हुँदा निर्माण कामकोलागि खरिद गरिएको सामानको विल भुक्तानी गर्न रकम अभाव हुने कारण देखाई अनुरोध गरेकोले निजको माग बमोजिम मर्मत संभार कोष वापत कट्टा नगरी रकम भुक्तानी भएको र उक्त निर्माणको मर्मत सम्भार सम्बन्धि जिम्मेवारी उपभोक्ता समितीको नै हुनेभएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	१२३९१
११४.१.३०	रि.वाल तथा ग्राभेलको काम गरे वापत सृजना मार्ग निर्माण उपभोक्ता समिति विराटनगर १ लाई अन्तिम किस्ताको रकम भुक्तानी गर्दा मर्मत संभार कोष वापत रु ११६३२.०० कट्टी गर्नु पर्नेमा रु ९८८५.०० मात्र कट्टा भएको देखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार सम्बन्धित उपभोक्ता समितिले उक्त कार्यवाट मर्मत संभार कोष कट्टा हुँदा निर्माण कामकोलागि खरिद गरिएको सामानको विल भुक्तानी गर्न रकम अभाव हुने कारण देखाई अनुरोध गरेकोले निजको माग बमोजिम मर्मत संभार कोष वापत रु ९८८५। मात्र कट्टा गरी बाँकी रकम भुक्तानी भएको र उक्त निर्माणको मर्मत सम्भार सम्बन्धि जिम्मेवारी उपभोक्ता समितीको नै हुनेभएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	१७४७

क्रम	बिषय	बेरुजु रकम
११४.१.३२	नाला र ग्राभेल सम्बन्धिको काम गरे वापत मदन भट्टको घर भएको वाटो नाला र ग्राभेल उपभोक्ता समिति विराटनगर ८ लाई अन्तिम किस्ताको रु ९३९०४८.०० भुक्तानी गरिएकोमा नियमानुसार मर्मत संभार कोष वापत रु ११६४२.०० कट्टा गर्नु पर्नेमा रु ९६४२.०० मात्र कट्टी भएको देखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार सम्बन्धित उपभोक्ता समितिले उक्त कार्यवाट मर्मत संभार कोष कट्टा हुँदा निर्माण कामकोलागि खरिद गरिएको सामानको विल भुक्तानी गर्न रकम अभाव हुने कारण देखाई अनुरोध गरेकोले निजको माग बमोजिम मर्मत संभार कोष वापत रु ९६४२। मात्र कट्टा गरी बाँकी रकम भुक्तानी भएको र उक्त निर्माणको मर्मत सम्भार सम्बन्धि जिम्मेवारी उपभोक्ता समितीको नै हुनेभएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	२०००
११४.१.३३	वाटो निर्माण गरे वापत अभिवादन टोल सौभाग्य मार्ग उपभोक्ता समिति विराटनगर १२ लाई अन्तिम किस्ताको रकम भुक्तानी दिदा नियमानुसार मर्मत संभार कोष वापतको रकम रु १०४८५.०० कट्टी गर्नुपर्नेमा रु ८०४.०० मात्र कट्टी भएको देखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार सम्बन्धित उपभोक्ता समितिले उक्त कार्यवाट मर्मत संभार कोष कट्टा हुँदा निर्माण कामकोलागि खरिद गरिएको सामानको विल भुक्तानी गर्न रकम अभाव हुने कारण देखाई अनुरोध गरेकोले निजको माग बमोजिम मर्मत संभार कोष वापत रु ८०४। मात्र कट्टा गरी बाँकी रकम भुक्तानी भएको र उक्त निर्माणको मर्मत सम्भार सम्बन्धि जिम्मेवारी उपभोक्ता समितीको नै हुनेभएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	९६८१
११४.१.३६	लव पाण्डेको घर अगाडिको अधुरो वाटो रिटेनिङ्ग वाल र ग्राभेल उपभोक्ता समिति विराटनगर ८ लाई अन्तिम किस्ता वापत व.ख. रु १११७७२४.०० लेखि खुद भुक्तानी रु ११०३०४५.०० गरिएकोमा नियमानुसार मर्मत संभार कोष रु १११७७.०० कट्टी गर्नुपर्नेमा सो कट्टी भएको नदेखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार सम्बन्धित उपभोक्ता समितिले उक्त कार्यवाट मर्मत संभार कोष कट्टा हुँदा निर्माण कामकोलागि खरिद गरिएको सामानको विल भुक्तानी गर्न रकम अभाव हुने कारण देखाई अनुरोध गरेकोले निजको माग बमोजिम मर्मत संभार कोष वापत कट्टा नगरी रकम भुक्तानी भएको र उक्त निर्माणको मर्मत सम्भार सम्बन्धि जिम्मेवारी उपभोक्ता समितीको नै हुनेभएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	१११७७

क्रम	बिषय	बेरुजु रकम
११४.१.३७	नाला तथा स्लाव निर्माण गरे वापत प्रगति मार्ग ग्राभेल तथा स्लाव निर्माण उपभोक्ता समिति विराटनगर १३ लाई अन्तिम किस्ता वापत व.ख. रु ४८४९४१.०० लेखि खुद भुक्तानी रु ४०५२७७.०० गरिएकोमा नियमानुसार फाईनल विल भुक्तानी हुँदा मर्मत संभार कोषमा कट्टि गर्नुपर्ने रकम रु ४८५०.०० कट्टि भएको नदेखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार सम्बन्धित उपभोक्ता समितिले उक्त कार्यवाट मर्मत संभार कोष कट्टा हुँदा निर्माण कामकोलागि खरिद गरिएको सामानको विल भुक्तानी गर्न रकम अभाव हुने कारण देखाई अनुरोध गरेकोले निजको माग बमोजिम मर्मत संभार कोष वापत कट्टा नगरी रकम भुक्तानी भएको र उक्त निर्माणको मर्मत सम्भार सम्बन्धि जिम्मेवारी उपभोक्ता समितीको नै हुनेभएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	४८५०
११४.१.४०	शहिद मैदान व्याडमिन्टल कवर्ड हलको सेफटीटंकी तथा पि सी सी रोड रिटेनिङ्ग वाल र आर सी सी ढलाई र ग्राभेल गरे वापत निर्माण उपभोक्ता समिति विराटनगर ७ लाई अन्तीम किस्ताको रकम भुक्तानी भएकोमा अन्तीम किस्ताको रकम भुक्तानी हुदा मर्मत संभार कोषको रु १५७४५.०० कट्टि गर्नु पर्नेमा सो कट्टी भएको नदेखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार सम्बन्धित उपभोक्ता समितिले उक्त कार्यवाट मर्मत संभार कोष कट्टा हुँदा निर्माण कामकोलागि खरिद गरिएको सामानको विल भुक्तानी गर्न रकम अभाव हुने कारण देखाई अनुरोध गरेकोले निजको माग बमोजिम मर्मत संभार कोष वापत कट्टा नगरी रकम भुक्तानी भएको र उक्त निर्माणको मर्मत सम्भार सम्बन्धि जिम्मेवारी उपभोक्ता समितीको नै हुनेभएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	१५७४५
११४.१.४१	वाटो ग्राभेल गरे वापत वाल विकास केन्द्र देखि राम कुमार परियारको घर सम्मको ग्राभेल वाटो निर्माण उपभोक्ता समिति विराटनगर १९ लाई फाईनल विल भुक्तानी गर्दा नियमानुसार मर्मत संभार कोष रु ३४९१.०० कट्टी गर्नु पर्नेमा सो कट्टी भएको नदेखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार सम्बन्धित उपभोक्ता समितिले उक्त कार्यवाट मर्मत संभार कोष कट्टा हुँदा निर्माण कामकोलागि खरिद गरिएको सामानको विल भुक्तानी गर्न रकम अभाव हुने कारण देखाई अनुरोध गरेकोले निजको माग बमोजिम मर्मत संभार कोष वापत कट्टा नगरी रकम भुक्तानी भएको र उक्त निर्माणको मर्मत सम्भार सम्बन्धि जिम्मेवारी उपभोक्ता समितीको नै हुनेभएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	३४९१

क्रम	बिषय	बेरुजु रकम
११४.१.४३	कल्भर्ड र ग्राभेलको काम गरे वापत कार्टुन फ्याक्ट्री देखि पशिसम ड्रिम गार्डेन जाने वाटो कल्भर्ड र ग्राभेल उपभोक्ता समिति विराटनगर १९ लाई अन्तिम किस्ताको रकम भुक्तानी गर्दा मर्मत संभार कोष वापत रु ६८०२.०० कट्टी गरेको नदेखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार सम्बन्धित उपभोक्ता समितिले उक्त कार्यवाट मर्मत संभार कोष कट्टा हुँदा निर्माण कामकोलागि खरिद गरिएको सामानको विल भुक्तानी गर्न रकम अभाव हुने कारण देखाई अनुरोध गरेकोले निजको माग बमोजिम मर्मत संभार कोष वापत कट्टा नगरी रकम भुक्तानी भएको र उक्त निर्माणको मर्मत सम्भार सम्बन्धि जिम्मेवारी उपभोक्ता समितीको नै हुनेभएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	६८०२
११४.१.४४	रिटेनिङ्गवाल सम्बन्धिको काम गरे वापत घिनाघाट उत्तर पन्चकन्या विद्यालय सम्म रिटेनिङ्गवाल मर्मत उपभोक्ता समिति विराटनगर १९ लाई अन्तिम किस्ताको रकम भुक्तानी गर्दा मर्मत संभार कोष वापत रु ७६५९.०० कट्टी गरेको नदेखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार सम्बन्धित उपभोक्ता समितिले उक्त कार्यवाट मर्मत संभार कोष कट्टा हुँदा निर्माण कामकोलागि खरिद गरिएको सामानको विल भुक्तानी गर्न रकम अभाव हुने कारण देखाई अनुरोध गरेकोले निजको माग बमोजिम मर्मत संभार कोष वापत कट्टा नगरी रकम भुक्तानी भएको र उक्त निर्माणको मर्मत सम्भार सम्बन्धि जिम्मेवारी उपभोक्ता समितीको नै हुनेभएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	७६५९
११४.१.५६	वजरंगवली मन्दिर निर्माण वापत मन्दिर नावघाट उपभोक्ता समिति विराटनगर १२ लाई अन्तिम किस्ताको रकम भुक्तानी गर्दा नियमानुसार मर्मत संभार कोष रु ५०२२.०० कट्टी गर्नुपर्नेमा रु २७९६.०० मात्र कट्टी भएको देखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार सम्बन्धित उपभोक्ता समितिले उक्त कार्यवाट मर्मत संभार कोष कट्टा हुँदा निर्माण कामकोलागि खरिद गरिएको सामानको विल भुक्तानी गर्न रकम अभाव हुने कारण देखाई अनुरोध गरेकोले निजको माग बमोजिम मर्मत संभार कोष वापत रु २७९६। मात्र कट्टा गरी बाँकी रकम भुक्तानी भएको र उक्त निर्माणको मर्मत सम्भार सम्बन्धि जिम्मेवारी उपभोक्ता समितीको नै हुनेभएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	२२२६
११४.१.६२	रिटेनिङ्गवाल, नाला निर्माण र वाटो ढलाई गरेवापत (क) आनन्द मार्ग उपभोक्ता समिति विराटनगर ११ लाई अन्तिम किस्ताको रकम भुक्तानी दिदा मर्मत संभार कोष रु १२८७७.०० कट्टी गर्नुपर्नेमा रु ३७५५.०० मात्र कट्टी भएको देखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार सम्बन्धित उपभोक्ता समितिले उक्त कार्यवाट मर्मत संभार कोष कट्टा हुँदा निर्माण कामकोलागि खरिद गरिएको सामानको विल भुक्तानी	

क्रम	बिषय	बेरुजु रकम
	गर्न रकम अभाव हुने कारण देखाई अनुरोध गरेकोले निजको माग बमोजिम मर्मत संभार कोष वापत रु ३७५५। मात्र कट्टा गरी बाँकी रकम भुक्तानी भएको र उक्त निर्माणको मर्मत सम्भार सम्बन्धि जिम्मेवारी उपभोक्ता समितीको नै हुनेभएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	९१२२
११४.१.६४	नाला निर्माण सम्बन्धिको काम गरे वापत राजेन्द्र यादवको घर देखि उत्तर साहुटोल नाल निर्माण उपभोक्ता समिति विराटनगर १८ लाई अन्तिम किस्ताको रकम भुक्तानी दिदा मर्मत संभार कोष रु ८९११.०० कट्टी गर्नुपर्नेमा रु ३८४८.०० मात्र कट्टी भएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार सम्बन्धित उपभोक्ता समितिले उक्त कार्यवाट मर्मत संभार कोष कट्टा हुँदा निर्माण कामकोलागि खरिद गरिएको सामानको बिल भुक्तानी गर्न रकम अभाव हुने कारण देखाई अनुरोध गरेकोले निजको माग बमोजिम मर्मत संभार कोष वापत रु ३८४८। मात्र कट्टा गरी बाँकी रकम भुक्तानी भएको र उक्त निर्माणको मर्मत सम्भार सम्बन्धि जिम्मेवारी उपभोक्ता समितीको नै हुनेभएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	५०६३
११४.२.१	स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रको लागी सामान खरिद वापत शुभश्री टेक्नोलोजी प्रा.ली. भैँसेपाटी ललितपुर २५ लाई व.ख. रु.४९७१२५ लेखि खुद भुक्तानी रु. ४७३३६९ गरिएको प्रस्ताव माग नै गरेको नदेखिएको अवस्थामा ३ वटा प्रस्ताव नगरेको, फर्मको कर चुक्ताको प्रमाण पत्र, व्यावसाय दर्ता प्रमाण पत्र र स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र समेत संलग्न नरहेको र खरिद गरिएका सामानहरु जिन्सी दाखिला समेत भएको नदेखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रको लागी विभिन्न सामान खरिद गर्न विभिन्न फर्महरुबाट प्रस्ताव माग गर्दा ३ वटा फर्मबाट कर चुक्ताको प्रमाण पत्र, व्यावसाय दर्ता प्रमाण पत्र र स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र समेत संलग्न गरी दर रेट पेश गरेको जस मध्ये सबैभन्दा कम प्रस्ताव शुभश्री टेक्नोलोजी प्रा.ली. भैँसेपाटी ललितपुर को भएकोले निजवाट सामान खरिद गरी जिन्सी दाखिला भएको समेत प्रमाण पेश भएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	४७३३६९
११४.२.२	१२ नम्बर वडा कार्यालयको पदाधिकारी बैठक भत्ता वापतको रकम व.ख. रु ४८०००.०० लेखि खुद भुक्तानी रु ४०८०० गरिएकोमा भुक्तानी गरिएको पदाधिकारी बैठक भत्ताको रकम गत आ.व. जेठ र आषाढ महिनाको भएकोले भुक्तानी दिन बाँकी कच्चावारी म.ले.प.फा.न.२२१ प्रमाणित गरी संलग्न गरेको नपाईएकोले उक्त खर्च नियमित नदेखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६मा छलफल भई गरेको सिफारिस अनुसार वडा नम्बर १२ का पदाधिकारीहरुको आ व २०७८।७९ को जेठ र आषाढ महिनाको	

क्रम	विषय	बेरुजु रकम
	बैठक बसेको बैठकको माईन्यूटवाट देखिएको र सो वर्ष उक्त बैठकको भत्ता निजहरुले लिएको नदेखिएको तर भुलवस भुक्तानी दिन बाँकी कच्चावारी म.ले.प.फा.न.२२१ मा राख्न मात्र छुट भएको देखिएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	४०८००
११४.२.३	११ नम्बर वडा कार्यालयको २०७९ साल श्रावण महिनाको विविध खर्च वापतको रकम व.ख. रु.२५०००। लेखि खुद रु.२४६२५। सरस्वती ढकालको नाममा भुक्तानी भएकोमा गंगा जमुना होटल विराटनगर ११ को मिति २०७९।०४।१५ मा विल नम्बर ३७ वाट रु. १५६००.०० र मिति २०७९।०४।३० मा विल नम्बर ३६ वाट रु.९४०० को विल पेश गरी भुक्तानी लिएको देखिएकोले उक्त खर्च अनियमित देखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार वार्षिक विनियोजन अनुसार वडा कार्यालयले विवध खर्च मासिक २५०००। गर्न सक्ने भएकोले ११ नम्बर वडा कार्यालयले २०७९ साल श्रावण महिनामा खर्च गरेको तर विल नंवर एवं मितिको तालमेल मात्र नमिलेको तर कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	२४६२५
११४.२.४	१५ नम्बर वडा कार्यालयको २०७९ साल भाद्र महिनाको विविध खर्च वापतको रकम व.ख. रु २५०००.०० लेखि खुद रु.२४६२५.०० न्यौपाने चिया पसलको नाममा भुक्तानी भएकोमा न्यौपाने चिया पसल विराटनगर को मिति २०७९।०५।३० मा विल नम्बर १२ वाट रु.१७५१० र मिति २०७९।०५।३१ मा विल नम्बर ११ वाट रु.७५००.०० को विल पेश गरि भुक्तानी लिएको देखिएकोले उक्त खर्च अनियमित देखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६मा छलफल भई गरेको सिफारिस अनुसार वार्षिक विनियोजन अनुसार वडा कार्यालयले विवध खर्च मासिक २५०००। गर्न सक्ने भएकोले १५ नम्बर वडा कार्यालयले २०७९ साल भाद्र महिनामा खर्च गरेको तर विल नंवर एवं मितिको तालमेल मात्र नमिलेको तर कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	२४६२५
११४.२.५	८ नम्बर वडा कार्यालयको २०७९ साल श्रावण र भाद्र महिनाको विविध खर्च वापतको रकम व.ख. रु. ५०००० लेखि खुद रु.४९२४५ गेलाल खाजा घर विराटनगर ९ को नाममा भुक्तानी भएकोमा गेलाल खाजाघर विराटनगर ९ को मिति २०७९।०४।३० मा वि.न. ७ वाट रु १४१६०.००मिति २०७९।०४।३१ मा विल नम्बर १० वाट रु.११०००.०० मिति २०७९।०५।३१ मा विल नम्बर ८ र ९ वाट क्रमश रु.१४०७०.०० र रु.११०९० को विल पेश गरि भुक्तानी लिएको देखिएकोले उक्त खर्च अनियमित देखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार वार्षिक विनियोजन अनुसार वडा कार्यालयले विवध खर्च मासिक २५०००। गर्न सक्ने भएकोले ८ नम्बर वडा कार्यालयले २०७९ साल श्रावण र भाद्र महिनामा खर्च गरेको तर	

क्रम	बिषय	बेरुजु रकम
	विल नंवर एवं मितिको तालमेल मात्र नमिलेको तर कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	४९२४५
११४.२.६	१८ नम्बर वडा कार्यालयको मिति २०७९ साल वैशाख देखि आश्विन महिना सम्मको घर भाडा सुदर्शन प्रसाद साहलाई व.ख. रु.४९००० लेखि खुद भुक्तानी रु. ४४१०० गरिएकोमा गत आर्थिक वर्ष २०७९ साल वैशाख महिनादेखि आषाढ महिना सम्मको जम्मा घरभाडा रु.२४५०० को भुक्तानी दिन बाँकी कच्चावारी म.ले.प.फा.न. २२१ प्रमाणित बेगर भुक्तानी गरेको अनियमित खर्च भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार वडा नम्बर १८ ले प्रयोग गरेको सुदर्शन प्रसाद साहको धर को २०७९ साल वैशाख महिनादेखि आषाढ महिना सम्म तिन महिनाको जम्मा घरभाडा रु.२४५०० भुक्तानी हुन बाँकी रहेको र तर भुलवस भुक्तानी दिन बाँकी कच्चावारी म.ले.प.फा.न.२२१ मा राख्न मात्र छुट भएको देखिएकोले उक्त खर्च नियमित भएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	२४५००
११४.२.७	दाहाल सप्लायर्स एण्ड ट्रेडर्स विराटनगर १० लाई १० नम्बर वडा कार्यालयको जेठ महिनाको विविध खर्च वापत रकम रु २४४८७.०० भुक्तानी गर्दा विल र अन्य आवश्यक कागजात संलग्न राखेको नदेखिएकोले खर्च पुष्टिहुने कागजातहरू संलग्न गरि खर्च नियमित गर्नुपर्ने भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार वार्षिक विनियोजन अनुसार वडा कार्यालयले विविध खर्च मासिक २५०००। गर्न सक्ने भएकोले १० नम्बर वडा कार्यालयले २०८० साल जेष्ठ महिनामा स्टेशनरी सामान खरिद गरि खर्च गरेको विल र अन्य आवश्यक प्रमाण पेश भएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	२४४८७
११४.२.८	खाजा खाना वापतको रकम भनी तिम्सीना होटल एण्ड कोल्ड सेन्टर विराटनगर ८ लाई रु २०३४००.०० खर्च लेखेको तथा सो रकम प्रदेश र संघबाट आएका अतिथि हरूको लागी भएको खर्च भनी टिप्पणी पेश भएको तर वास्तविक खर्च भएको आधार र पुष्ट्याई हुने कुनै कार्यक्रम र सो कार्यक्रमसंग सम्बन्धित कागजातहरू नदेखिएकोले विना कार्यक्रम खर्च भएको रकम अनियमित देखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार विभिन्न समयमा प्रदेश र संघबाट आएका पाहुनाहरू लाई अतिथि सत्कार गर्न उक्त होटलबाट सामान मगाई खर्च गर्ने गरेको र उक्त विल वर्षभरीको भएको देखिएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	२०३४००

क्रम	बिषय	बेरुजु रकम
११४.२.९	कार्यालय प्रयोजनको लागी खरिद गरिएका खुल्ला दराजको मुल्य वापतको रकम कालिका स्टील फर्निचर उद्योगलाई व.ख. रु ३६३४०८.०० लेखि खुद भुक्तानी रु ३५८५८४.०० गरिएकोमा भुक्तानी गरिएको फर्मको करचुक्ता प्रमाण नदेखिएकोले अनियमित देखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार उक्त फर्मको कर चुक्ता प्रमाण र व्यवसाय दर्ता प्रमाण सूचिकृत गर्दाको समयमै पेश भएको देखिएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	३५८५८४
११४.२.१०	फोहोर पानी प्रशोधन केन्द्रको लागी रु ८४२९८.०० वरावरको रिभल्विङ्ग चियर , खाट , सिरक , डसना , तन्ना , सिरानी , झुल र टिनको वाकस खरिद गरि कालीका स्टील फर्निचर उद्योग लाई भुक्तानी गरेकोमा खरिद गरिएका माथि उल्लेखित सामानहरु जिन्सी दाखिला भएको नदेखिएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार उक्त सामानहरु फोहोर पानी प्रशोधन केन्द्रको जिन्सी खातामा दाखिला भएको प्रमाण पेश भएको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	८४२९८
प्रतिवेदनमा नभएको तर NAMSमा रहेको	नेपालको संविधान, २०७२ को धारा २२७ मा पालिकाको कर्मचारी र कार्यालय सम्बन्धि अन्य व्यवस्था प्रदेश कानुन बमोजिम हुनेछ भन्ने व्यवस्था रहेको छ । कोशी प्रदेशले स्थानीय तहका कर्मचारीको व्यवस्थापन सम्बन्धि प्रदेश कानुन स्वीकृत भई लागु भएको अवस्था देखिएन। नेपाल सरकार, मन्त्री परिषद्को २०७४।१।२१ को निर्णयानुसार कार्यालयको स्वीकृत दरबन्दी भित्र करारमा रहेका कर्मचारीहरुलाई प्रदान गर्ने सुविधा सम्बन्धी व्यवस्थामा करारमा कार्यरत कर्मचारीहरुलाई सञ्चयकोष कट्टिमा थप गर्ने व्यवस्था रहेको देखिँदैन । महानगरले कर्मचारी व्यवस्थापन (सेवा शर्त सम्बन्धी) ऐन, २०७५ को दफा ६४ (३) मा महानगरमा कार्यरत अस्थायी तथा करार कर्मचारीको मासिक तलवबाट आधारभुत तलवमानको १० प्रतिशत वरावरको रकम मासिक कट्टी गरी सोहि वरावरको रकम कार्यालयको तर्फबाट थप गरी सञ्चयकोषमा जम्मा गरिने व्यवस्था गरेको पाइयो । सोहि व्यवस्थाको आधारमा यो वर्ष पालिकाले अस्थायी र करार तर्फ का ८१ जनाको १० प्रतिशतले हुने रु. २६४८१९३/- सञ्चय कोषमा थप गरेको छ । यसरी संघीय कानूनमा नभएको सुविधा पालिकाले सेवा सर्त सम्बन्धी ऐनमा व्यवस्था गरी सेवा सुविधा प्रदान गर्दा महानगरलाई थप व्ययभार पर्न गएको भनि कायम बेरुजु सम्बन्धमा लेखा समितिबाट मिति २०८१।०९।१६ मा छलफल भई गरेको सिफारिस अनुसार महानगरपालिकाले बिराटनगर महानगरपालिका कर्मचारी व्यवस्थापन (सेवा शर्त) सम्बन्धि ऐन, २०७५ को दफा ६४ अनुसार अस्थायी तथा करार तर्फका ८१ जना कर्मचारिको लागि रु २६४८१९३/-खर्च लेखेको रकम कानुन सम्मत भएको र हाल कोशी प्रदेशसभाबाट २०८०।०९।२२ मा जारी भएको स्थानिय सरकारी सेवा (गठन सञ्चालन) ऐन, २०८० को दफा १५४ मा यो ऐन प्रारम्भ हुनुभन्दा पहिले प्रचलित कानुन वा स्थानिय तहले कानुन निर्माण गरी गरेका काम तथा स्थानिय सेवा (गठन सञ्चालन) अध्यादेश, २०८० बमोजिम भए गरेका	

आ व २०७९।८०

क्रम	बिषय	बेरुजु रकम
	कामकारवाही यसै ऐन बमोजिम भएगरिएको मानिनेछ भनि बचाउ समेत गरेको र कुनै सरकारी हानी नोक्सानी भएको नदेखिएकोले उक्त बेरुजु एक पटककोलागि नियमित गर्ने निर्णय गरियो ।	२६४८१९३